



गोर्खाजि
फाइनान्स लि.

(नेपाल राष्ट्र बैंकबाट "ग" वर्गको इजाजतपत्र प्राप्त संस्था)

CELEBRATING
31
Years
of Excellence

वार्षिक प्रतिवेदन २०८१/८२

ANNUAL REPORT 2024/25



सञ्चालक समिति



कल्पना खापुङ्ग
अध्यक्ष



युवराज राई
सञ्चालक



कर्मेन्द्र विक्रम नेम्वाङ्ग लिम्बु
सञ्चालक



बिनोद कुमार चोङ्गबाङ्ग
सञ्चालक



जीवन कुमार राई
सञ्चालक

CELEBRATING
31
Years
of Excellence

विषय-सूची

क्र.स.	विषयहरू	पृष्ठ नं.
१.	वित्तीय संस्था सम्बन्धी जानकारी	४
२.	एकतीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना	५
३.	साधारण सभा सम्बन्धी जानकारी	६
४.	प्रोक्सी फाराम	७
५.	अध्यक्षज्यूको मन्तव्य	९
६.	सञ्चालक समितिको प्रतिवेदन	११
७.	कम्पनी ऐन, २०६३ को दफा १०९ उपदफा ४ बमोजिमको विवरण	२१
८.	संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन	२४
९.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको वार्षिक विवरण	३०
१०.	प्रमुख कार्यकारी अधिकृतको मन्तव्य	३२
११.	स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन	३३
१२.	वित्तीय अवस्थाको विवरण (वासलात)	३८
१३.	नाफा नोक्सान हिसाब	४०
१४.	अन्य विस्तृत आम्दानीको विवरण	४१
१५.	इक्वीटीमा भएको परिवर्तनको विवरण	४२
१६.	नगद प्रवाह विवरण	४५
१७.	वितरण योग्य नाफा वा नोक्सान सम्बन्धी विवरण	४७
१८.	आधारभूत लेखा नीतिहरू	४८
१९.	अनुसूचीहरू	६२
२०.	प्रकटीकरण र थप जानकारी	९१
२१.	अपरिस्कृत र परिस्कृत वित्तीय विवरणको तुलना	१०७
२२.	प्रमुख वित्तीय परिसुचकहरू	११०
२३.	नेपाल राष्ट्र बैंकबाट प्राप्त वित्तीय विवरण प्रकाशन स्वीकृति पत्र	१११
२४.	नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति पत्रमा उल्लेखित निर्देशनहरू	११२
२५.	शाखा कार्यालय सम्बन्धी विवरण	११३

वित्तीय संस्था सम्बन्धी जानकारी

२०८२ आषाढ मसान्तको आधारमा

कम्पनीको प्रकार	पब्लिक लिमिटेड कम्पनी
रीजिष्टर्ड कार्यालय	डिल्लीबजार, काठमाडौं
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता मिति	२०५१/०४/११
दर्ता नम्बर	९७८०७
स्थायी लेखा नम्बर	५०००६००६१
कार्यक्षेत्र	राष्ट्रियस्तर
शाखा सञ्जाल	२६
एक्स्टेन्सन काण्टर	१
एटिएम संख्या	५
चुक्ता पुँजी	८६,७९,९३,८००
कुल निक्षेप	९,४७,४४,९१,८४५.१९
कुल कर्जा तथा सापटी	६,९४,२४,४२,००८.५५
खुद मुनाफा	(१२,१४,६३,२४७.२१)
निक्षेप ग्राहक संख्या	१,२३,६५५
कर्जा ग्राहक संख्या	४,०३६
कर्मचारी संख्या	१८७
नेटवर्थ प्रति सेयर	१४४.२८
पुँजी पर्याप्तता	१०.४५
कर्जा निक्षेप अनुपात	७३.२८
आधार दर	८.२६
व्याजदर अन्तर	४.५६
निष्कृत्य कर्जा अनुपात	१७.४६
सेयर संरचना	
संस्थापक समुह	५१.००
सर्वसाधारण समुह	४९.००

एकतीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस वित्तीय संस्थाको मिति २०८२/०९/०७ गते सोमबार बसेको संचालक समितिको ५३६ औं बैठकको निर्णय अनुसार कम्पनीको एकतीसौं वार्षिक साधारणसभा देहायको मिति, समय र स्थानमा निम्न लिखित विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूमा उपस्थितिको लागि अनुरोध छ ।

सभा हुने मिति, समय र स्थान :

मिति: २०८२ साल पौष महिना २९ गते मंगलबार (तदनुसार १३ जनवरी, २०२६)

समय: बिहान ११:०० बजे ।

स्थान: अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेत काठमाण्डौ ।

छलफलका विषयहरू:

क) सामान्य प्रस्ताव

- १) संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षज्यूको आ.व. २०८१/०८२ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
- २) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा २०८१ श्रावण १ देखि २०८२ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
- ३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/८३ को हरहिसाब लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
- ४) संस्थापक समूहबाट ३ (तिन) जना र सर्वसाधारण समूहबाट ३ (तिन) जना सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्ताव

- १) यस गोर्खाज फाइनेन्स लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा ।
 - क) यस फाइनेन्स र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अधि बढाएन सञ्चालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने ।
 - ख) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
- २) मिति २०८२/०६/१८ देखि मिति २०८२/०९/२९ सम्मको नियुक्त सञ्चालक समितिको सञ्चालकको पदावधिलाई अनुमोदन गर्ने सम्बन्धमा ।
- ३) काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. ३०, डिल्लीबजार अवस्थित संस्थाको रजिष्टर्ड कार्यालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने सम्बन्धमा ।
- ४) संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर, थपघट गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

ग) विविध ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

साधारण सभा सम्बन्धी सामान्य जानकारी

१. संस्थाको एकतीसौं वार्षिक साधारण सभा प्रयोजनको लागि यस वित्तीय संस्थाको शेयर नामसारी तथा दाखिला खारेज मिति २०८२/०९/१६ गते देखि २०८२/०९/२९ सम्म बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०८२/०९/१४ गतेसम्म कारोबार भई यस संस्थाको शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा नामसारीको लागि प्राप्त लिखतका आधारमा शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछ ।

२. साधारण सभामा उपस्थित हुने शेयरधनीहरूले सभा कक्ष भित्र प्रवेश गर्नका लागि प्रवेश पत्र, हितग्राही खाता खोलेको (DMAT) विवरण, शेयर प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने प्रमाणपत्र साथमा लिई आउनुहुन अनुरोध छ ।

३. शेयरधनी महानुभावहरूले सभा भवन प्रवेश गर्नु पूर्व उपस्थिति पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । शेयरधनी उपस्थिति पुस्तिका साधारणसभा हुने दिन बिहानको १०:०० बजे देखि खुल्ला गरिनेछ ।

४. साधारणसभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रोक्सी फाराम सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै कम्पनीको शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा दर्ता गराइसक्नु पर्नेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत यस संस्थाको शेयरधनी हुनु आवश्यक छ ।

५. साधारणसभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी सकेपछि सम्बन्धित शेयरधनी आफै साधारणसभामा उपस्थित हुन वा प्रतिनिधि फेरबदल गर्न चाहेमा साधारणसभा शुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि नै सो को सुचना संस्थाको शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा पठाउनु हुन अनुरोध छ । यस्तो जानकारी प्राप्त भएमा अधिल्लो प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।

६. कुनै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि (प्रोक्सि) मुकरर गरेकोमा कार्यालयमा पहिलो दर्ता भएको प्रतिनिधि (प्रोक्सि) लाई मान्यता दिइनेछ ।

७. नाबालक वा विक्षिप्त शेयरधनीको हकमा संस्थाको शेयरधनी दर्ता पुस्तिकामा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले मात्र साधारणसभामा भाग लिन वा प्रतिनिधि (प्रोक्सि) नियुक्ति गर्न सक्नेछ ।

८. संयुक्त रूपमा साधारण शेयर लिने शेयरधनीहरूको हकमा त्यस्तो शेयरधनीहरू मध्येबाट सर्वसम्मत रूपमा मनोनित प्रतिनिधिले वा सो बमोजिम कुनै प्रतिनिधि नियुक्त नभएमा शेयरधनीहरूको दर्ता कितावमा पहिलो नाम उल्लेख भएको शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछ ।

९. कुनै शेयरधनीहरूलाई कम्पनीको सम्बन्धमा केही जिज्ञासा भए त्यस्तो ब्यहोरा लिखित रूपमा सभा शुरु हुनुभन्दा कम्तीमा सात दिनअघि कम्पनीको कार्यालयमा पठाउनुहुन अनुरोध गर्दछौं । तर यसलाई छलफल र पारित प्रस्तावको रूपमा पेश गरिने छैन ।

१०. निर्वाचन सम्बन्धी कार्यक्रम मिति २०८२/०९/२१ गते कम्पनीको रजिष्टर्ड कार्यालय स्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित गरिनेछ ।

११. अन्य थप जानकारीको लागि यस संस्थाको वेबसाइट www.gurkhasfinance.com.np, संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाण्डौ तथा शेयर रजिष्ट्रार श्री मुक्तिनाथ क्यापिटल लि, नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

गोर्खाज फाइनेन्स लिमिटेड

चारखाल रोड, डिल्लीबजार, काठमाण्डौ

फोन: ०१-४५३७४०९/४५३०५२७

फ्याक्स : ०१-४०९१५२५

Email: info@gurkhasfinance.com.np

Web: www.gurkhasfinance.com.np

कम्पनी ऐन, २०६३ को दफा ७१ को उपदफा (३) सँग सम्बन्धित
प्रतिनिधी (प्रोक्सी) फाराम

श्री सञ्चालक समिति
गोर्खाज फाइनेन्स लिमिटेड
डिल्लीबजार, काठमाडौं ।

विषय : ३१ औं वार्षिक साधारण सभामा प्रतिनिधि नियुक्त गरेको बारे ।

..... जिल्ला म.न.पा./उप.म.न.पा./न.पा./गा.पा., वडा नं. बस्ने म/हामीले त्यस
फाइनेन्सको शेयरधनीको हैसियतले मिति २०८२ पौष २९ गतेका दिन हुने ३१ औं वार्षिक साधारण सभामा म/हामी स्वयम् उपस्थित
भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले एक्त सभामा मेरो/ हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि
..... जिल्ला म.न.पा./उप.म.न.पा./न.पा./गा.पा., वडा नं. ... बस्ने श्री लाई
मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छु/पठाएका छौं ।

निवेदकको

दस्तखत

नाम :

प्रतिनिधि नियुक्त भएको व्यक्ति :

हस्ताक्षर :

शेयरधनी नं./BOID No :

मिति :

ठेगाना :

शेयरधनी नं./BOID No :

शेयर संख्या :

द्रष्टव्य : यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा पेश गरि सक्नु पर्नेछ ।

गोर्खाज फाइनेन्स लिमिटेड

डिल्लीबजार, काठमाण्डौको

३१ औं वार्षिक साधारणसभामा उपस्थित हुन जारी गरिएको

प्रवेश पत्र

शेयरधनीको नाम

शेयरधनी परिचय नं./BOID No :

शेयर संख्या

गोर्खाज फाइनेन्स लिमिटेडको मिति २०८२ पौष २९ गते मंगलबारका दिन हुने एकतीसौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र ।

.....
शेयरधनीको दस्तखत

.....
(कम्पनी सचिव)

नोट: सभामा भाग लिन आँएदा यो प्रवेश पत्रमा शेयरधनीको नाम, शेयरधनी नं./BOID No., दस्तखत, शेयर संख्या अनिवार्य रूपमा उल्लेख गरी साधारणसभा सम्पन्न नहुञ्जेल अनिवार्य रूपले साथमा राख्नुपर्नेछ ।

एकतीसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिका अध्यक्षज्यूको मन्तव्य

आदरणीय सेयरधनी महानुभावहरू, सम्पूर्णमा नमस्कार ।

आजको यस सभाहलमा यो हाम्रो गौरवशाली इतिहास बोकेको वित्तीय संस्था Gurkhas Finance Ltd. का आदरणीय सेयरधनीज्यूहरू तथा लगानीकर्ता महानुभावज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, पूर्व सञ्चालकज्यूहरू लगायत आदरणीय विज्ञ अनुभवी सम्पूर्ण अग्रजहरूलाई स्मरण र सम्मान गर्दै साथमा नियमनकारी निकायका प्रतिनिधिज्यूहरू, बाह्य लेखापरीक्षकज्यू, आमन्त्रित अतिथिज्यूहरू, राष्ट्रको चौथो अंगको रूपमा रहनुभएका पत्रकार मित्रज्यूहरू र यस संस्थाका लागि तनमन दिएर अहोरात्र खटिरहनुहुने कर्मचारीहरू साथै उपस्थित सम्पूर्ण महानुभावहरूमा यस Gurkhas Finance Ltd. को सञ्चालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट यो गरिमामय सभामा हार्दिक अभिवादन टक्राउन चाहन्छु ।

यस संस्थाको अध्यक्षको हैसियतले म यो कुरा व्यक्त गर्न चाहन्छु कि सत्य, निष्ठा र इमानदारिताका साथ संस्थागत सुशासन तथा वित्तीय अनुशासन कायम गर्दै संस्थालाई हरेक दृष्टिकोणले सफल र अब्बल बनाउन बिगतका दिनहरू देखि नै हामी सञ्चालकहरू लागि परिरहेको कुरा अवगत गराउँदछु । संस्थाको प्रगतिमा अतुलनिय योगदान पुऱ्याउनु हुने समग्र गोर्खाज समूह तथा लगानीकर्ताहरू प्रति जति प्रशंसा गरे पनि कमी नै हुन्छ । असहज अवस्थामा तन मन दिएर साथ सहयोग तथा उचित सुभाव दिनु हुने अग्रजहरू प्रति पुनः आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

कोभिड-१९ महामारीपश्चात् क्रमशः सुधार हुँदै गएको विश्व अर्थतन्त्र बढ्दो भूराजनीतिक तनाव र पछिल्लो समय ठूला अर्थतन्त्रहरूबीचको कठोर व्यापारिक नीतिले पुनः प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय मुद्राकोषको विश्लेषण रहेको छ । जसको कारण आर्थिक गतिविधिहरूलाई पारेको नकारात्मक प्रभाव, पेट्रोलियम पदार्थ र खाद्य वस्तुहरूको अत्यधिक मुल्य वृद्धि भई उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण आर्थिक गतिविधिमा आएको मन्दी तथा देश विदेशमा घटेका विविध घटना परिघटनाबाट श्रृजित विषम परिस्थितिले बैकिङ्ग क्षेत्र मात्र नभई देशको समग्र आर्थिक अवस्थालाई प्रभाव पारेको परिदृश्य हामीसामु प्रष्ट छ ।

बजारमा समग्र मागमा आएको कमी, सुस्त रियलस्टेट व्यवसाय तथा राष्ट्रिय रूपमा देखिएको सहकारी समस्याले वित्तीय संस्थाको व्यवसाय विस्तारमा प्रतिकुल प्रभाव परेको छ । जसको कारण संस्थाको निष्कृत्य कर्जामा वृद्धि हुन गएको छ भने गैर बैकिङ्ग सम्पत्ति समयमा विक्री गर्न नसक्नु हालको मुख्य चुनौती रहेको छ ।

यस गरिमामय सभामा उपस्थित सेयरधनी महानुभावहरू समक्ष वित्तीय संस्थाको आ.व. २०८१/८२ को समग्र गतिविधि तथा वित्तीय संस्थाले हालसम्म हासिल गरेका उपलब्धिहरूको विस्तृत वित्तीय विवरण सहितको सञ्चालक समितिको प्रतिवेदन यहाँहरू समक्ष यसै प्रतिवेदन साथ संलग्न गरी म आफ्ना केही व्यक्तिगत धारणाहरू राख्न अनुमति चाहन्छु ।

आज म यस गोर्खाज फाइनेन्स लिं प्रति व्यक्तिगत रूपमा पनि नतमस्तक रहेको कुरा यो सम्मानित सभामा जानकारी गराउन चाहन्छु । स्थापनाकालको ३१औं वर्षमा आइपुग्दा गोर्खाज फाइनेन्सले थुप्रै कोशेढुङ्गाहरू पार गरिसकेको छ । तपाईं सेयरधनी महानुभावहरूको निरन्तरको सद्भाव र सहयोग, ग्राहकहरूको हामीप्रतिको प्रगाढ विश्वास तथा माया, नियामक निकायहरूको मार्ग निर्देशन र कर्मचारीहरूको अथक प्रयासका कारणले आज हामी नेपालको सबल एवं उत्कृष्ट वित्तीय संस्थाको रूपमा स्थापित हुने पथमा लम्की रहेका छौं । विज्ञान प्रविधिका नयाँ नयाँ आयामहरूलाई अंगाल्दै परिमार्जित र परिष्कृत सेवा उन्मुख हुने क्रममा हामी प्रचलित कानून तथा नियामक निकायहरूको नीति, निर्देशनको पालना, जोखिम व्यवस्थापन र सुशासन कायम गर्नमा अब्बल रहदै आएका छौं । आज विशेषतः डिजिटल बैकिङ्गको क्षेत्रमा फड्को मादै ग्राहकको विश्वसनीय वित्तीय संस्थाको रूपमा स्थापित हुन सकेका छौं । यस संस्थाले आधुनिक बैकिङ्ग प्रणाली अन्तर्गत से वाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिहरूको उच्चतम प्रयोग गरी सहज र सर्वसुलभ सेवा उपलब्ध गराउदै आएको छ । जस अन्तर्गत ABBS, IPS, Internet Banking, Mobile Banking, Chip-based VISA ATM Debit Card, ASBA, C-ASBA, Remittance Payment Service लगायत थुप्रै सुविधाहरू उपलब्ध छन् ।

देशका विभिन्न ठाउँहरूमा शाखा तथा सञ्जाल विस्तार गरी वित्तीय संस्थाको दायरा फराकिलो बनाउने उद्देश्य अनुरूप हाल २६ वटा शाखा, १ वटा एक्स्टेन्सन काउण्टर र ५ वटा एटिएम सञ्चालनमा रहेका छन् । सम्भाव्य स्थानको अध्ययन गरी व्यवसाय विस्तारका हिसाबले उपयुक्त ठाउँको पहिचान गरी शाखा एवं सेवा विस्तार तथा स्थानान्तरण गर्दै जाने छौं । आजको समयमा यस वित्तीय संस्थाको अधिकेन्द्रण बाग्मती प्रदेशमा भएको अवस्थामा देश व्यापी रूपमा उपस्थिति जनाउने विश्वास लिएका छौं ।

समीक्षा वर्षमा वित्तीय संस्थाको निक्षेप संकलन रु ९४७ अर्ब संकलन गरी रु ६.९४ अर्ब कर्जा लगानी भएको छ । कर्जा लगानीमा कमी हुन आएको कारण समीक्षा वर्षमा वित्तीय संस्थाको खुद व्याज आम्दानीमा १०.६६ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा वित्तीय संस्थाको प्रति शेयर नेटवर्थ रु १४४.२८ (अघिल्लो वर्ष १५५.६०) कायम भएको छ भने नियमनकारी जगेडा कोषको रकम रु १०७.० ९ करोड रहेको छ । वित्तीय संस्थाले कर्जा असुलीको क्रममा समीक्षा वर्षमा रु १.३४ करोड बराबरको कर्जा अपलेखन गरेको छ । हालको बजार अवस्थाका कारण कर्जा असुली न्यून रहेकोले रु. २४.६५ करोड थप कर्जा नोकसानी व्यवस्था गरेको कारण समीक्षा वर्षमा संस्थाको संचीत नोकसानी रु. ७०.२२ करोड हुन आएको छ । थप बाँकी तथ्यपरक (Data Based) जानकारीहरू संस्थागत प्रतिवेदनहरूमा अवश्य हेर्नुहुने नै छ ।

लगानीकर्ताज्यूहरू, संस्थागत सुशासन अन्तर्गत संस्थाले सकेसम्म सबै सरोकारवाला समूहहरूलाई सन्तुष्ट बनाउन सक्नुलाई नै पूर्ण सफलता ठान्नु पर्ने हुन्छ । तथापी हामीले हाम्रो लगानीकर्ताहरूलाई

जे-जस्तो कारणले भएपनि लामो समयदेखि कुनै प्रकारको लाभांश (Dividend) वितरण गर्न नसकेको कारणले हामी सञ्चालकहरू एकदमै दुखी एवं गम्भीर छौं । साथै, सो सम्बन्धका गुनासोहरूलाई हालको हामी सञ्चालकहरूले हृदयदेखि नै मनन गरेका छौं । आगामी वर्षहरूमा संस्थाले आफ्नो वित्तीय अवस्था मजबुत बनाउने छ भन्नेमा समेत हामी विश्वस्त छौं ।

बैंकिङ्ग क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा गोर्खाज फाइनेन्सले वित्तीय क्षेत्रमा आफ्नो सफल पहिचानलाई निरन्तरता दिन सक्षम रहेको यहाँहरूलाई विदितै छ । यसका लागि आ-आफ्नो ठाँउबाट महत्वपूर्ण योगदान पुऱ्याउनु हुने सम्पूर्ण सेयरधनी महानुभाव, ग्राहकवर्ग, शुभेच्छुक, वित्तीय संस्थाका कर्मचारीवर्ग तथा अन्य सम्पूर्ण सम्बद्ध निकायहरूलाई पुनः धन्यवाद ज्ञापन गर्दछु । यहाँहरूबाट प्राप्त हुने रचनात्मक सल्लाह, सुभाष, सहयोग तथा सद्भावबाट हामीलाई आफ्नो लक्ष्य प्राप्तिको दिशामा अघि बढ्न थप उर्जा प्रदान हुनेछ । सञ्चालक समिति सदैव संस्थागत सुशासन एवं दिगो बैकिङलाई आत्मसाथ गर्दै अघि बढि रहेको विषय यहाँहरूलाई जानकारी गराउँदै नियामक निकायबाट जारी भएका निर्देशनहरू पालना साथै संस्थाले समेत दिगो विकासका अवधारणालाई पालना गर्ने क्रममा आवश्यक विभिन्न नीति बनाई संस्थालाई नीतिगत रूपले समेत सबल बनाउने पक्षमा लागि रहेको जानकारी यस सभामा गराउन चाहान्छु ।

आजको यस एकतीसौं वार्षिक साधारण सभामा पेश गरिएको सामान्य तथा विशेष प्रस्तावहरू एवं सञ्चालक समितिको तर्फबाट साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन समेत छलफल गरी पारित गरिदिनुहुन आदरणीय सेयरधनी महानुभावहरू समक्ष हार्दिक अनुरोध गर्दछु ।

यस गरिमामय सभामा भाग लिनुहुने सम्पूर्ण सेयरधनी महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दै तपाईंहरूको अमुल्य सुभाष, सल्लाह एवं सहयोग यस वित्तीय संस्थाको प्रगतिको मार्गदर्शनको रूपमा प्राप्त हुने विश्वास लिएको छु । यसै गरि हामीलाई निरन्तर रूपमा अमुल्य मार्गदर्शन, परामर्श तथा समयमै कार्य सम्पादन गरिदिई सहयोग पुऱ्याउँदै आउनु भएका नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., तथा अन्य सरोकारवाला नियामक निकायहरू, हाम्रो समस्त ग्राहक महानुभावहरू, वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मठ कर्मचारीहरू लगायत प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुऱ्याउँदै आउनु भएका सम्पूर्ण शुभेच्छुकहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु । अन्त्यमा, व्यस्त समयमा समेत हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस सभामा पाल्नु भएका सेयरधनी सदस्यहरू तथा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

जय गोर्खाज ।

कल्पना खापुङ्ग

अध्यक्ष

गोर्खाज फाइनेन्स लिमिटेड

मिति: २०८२ पौष २९ गते

एकतीसौं वार्षिक साधारणसभा सञ्चालक समितिको प्रतिवेदन

आदरणीय सेयरधनी महानुभावहरू,

गोर्खाज फाइनेन्स लिमिटेडको एकतीसौं वार्षिक साधारणसभामा उपस्थित आदरणीय सेयरधनी महानुभावहरू, पूर्व अध्यक्षज्यूहरू तथा पूर्व सञ्चालकज्यूहरू, नियमनकारी निकायका प्रतिनिधिज्यूहरू, बाह्य लेखापरीक्षकज्यू, आमन्त्रित अतिथिगण, पत्रकारज्यूहरू, कर्मचारी एवं उपस्थित सम्पूर्ण महानुभावहरूलाई गोर्खाज फाइनेन्स लिमिटेडको सञ्चालक समिति तथा समस्त वित्तीय संस्थाको तर्फबाट यहाँहरू सबैलाई म यस गरिमामय सभामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।

आजको साधारणसभामा यस वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षको हैसियतले म यहाँहरू समक्ष २०८२ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव, नाफा नोक्सान बॉण्डफॉण्ड, नगद प्रवाह विवरण यस अवधिमा वित्तीय संस्थाले गरेको उपलब्धि, सञ्चालनमा देखिएका चुनौतीहरू र समग्र बैकिङ्ग क्षेत्रको पुनरावलोकन सहित सञ्चालक समितिको प्रतिवेदन लगायत अन्य सम्पूर्ण वित्तीय विवरणहरू सभा समक्ष पेश गर्दछु । यो प्रतिवेदन कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकद्वारा समय-समयमा जारी भएका निर्देशनहरूको अधिनमा रही तयार गरिएको छ । म यस सभामा सञ्चालक समितिको तर्फबाट बैकिङ्ग क्षेत्रको समग्र परिसूचक प्रस्तुत गर्दै वित्तीय संस्थाको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा यहाँहरूबाट व्यक्त सल्लाह तथा सुझावहरूलाई यथासम्भव समेटिएको व्यहोरा जानकारी गराउँदछु ।

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असरहरूबाट यस वित्तीय संस्थालाई परेका प्रभावहरू

देशको राजनीतिक एवं आर्थिक अवस्था, सरकार तथा नियामक निकायहरूको नीति, नियम तथा निर्देशनहरू, व्यवसायिक प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय बजारसँगको देशको कुटनीतिक एवं आर्थिक सम्बन्ध, समग्र अर्थतन्त्रका परिसूचकहरू आदिको प्रत्यक्ष अप्रत्यक्ष असर बैकिङ्ग व्यवसायमा पर्दछ । आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिको विवेचना निम्नानुसार गरिएको छ ।

अन्तर्राष्ट्रिय आर्थिक स्थिति:

कोभिड-१९ महामारीपश्चात् क्रमशः सुधार हुँदै गएको विश्व अर्थतन्त्र बढ्दो भूराजनीतिक तनाव र पछिल्लो समय ठूला अर्थतन्त्रहरूबीचको कठोर व्यापारिक नीतिले पुनः प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय मुद्राकोषको विश्लेषण रहेको छ । फलस्वरूप, सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण रहेको छ । सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र सन् २०२५ मा ३.७ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण रहेको छ । साथै, उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन् २०२४ मा ७.७ प्रतिशत

रहेकोमा सन् २०२५ मा ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । विश्व मुद्रास्फीति घट्ने क्रममा रहे तापनि भू-राजनीतिक तनाव र केही मुलुकहरूको कठोर व्यापार नीतिले मूल्यमा चाप पर्न सक्ने जोखिम कायमै रहेको कोषको विश्लेषण रहेको छ । जलवायु परिवर्तन र प्राकृतिक प्रकोपबाट पनि विश्व अर्थतन्त्रमा चुनौती थपिएको छ ।

राष्ट्रिय आर्थिक स्थिति:

समग्र अर्थतन्त्रमा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ । विप्रेषण आप्रवाह, विदेशी पर्यटक आगमन र निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चित बढेको छ । विगत दुई वर्षदेखि सङ्कुचनमा रहेका आर्थिक क्षेत्रहरूसमेत विस्तार भई आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ । अर्थतन्त्र क्रमिक रूपमा लयमा फर्कन थाले पनि पछिल्ला दुई वर्ष अर्थतन्त्रमा देखिएको शिथिलताले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुली समेत प्रभावित भई निष्कृय कर्जा र गैरबैकिङ्ग सम्पत्ति बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता पर्याप्त रहेकोले निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ४.६९ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि ३.६७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । तीनै तहका सरकारको बजेटमा पुँजीगत खर्चको विनियोजन अघिल्लो वर्षको तुलनामा बढेको, वित्तीय प्रणालीमा न्यून ब्याजदरसहित लगानीको लागि पर्याप्त तरलता रहेको र लगानीसम्बन्धी कानूनहरू सुधार भई लगानीको वातावरण थप अनुकूल हुँदै गएको सन्दर्भमा कृषि, सेवा र पूर्वाधार क्षेत्रको विकास तथा विस्तार भई लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सहज हुने देखिन्छ ।

कर्जा तथा निक्षेपको अवस्था

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत (रु.४२३ अर्ब ७३ करोड) ले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत (रु.२७६ अर्ब ९४ करोड) रहेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत (रु.८१९ अर्ब ४९ करोड) ले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १३ प्रतिशत (रु.७४२ अर्ब ३७ करोड) ले बढेको थियो । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत

र मुद्दती निक्षेपको अंश क्रमशः ७.१ प्रतिशत, ३६.८ प्रतिशत र ४८.३ प्रतिशत रहेको छ । अधिल्लो वर्ष यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको थियो । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५६.२ प्रतिशतले, टूष्ट रिसट (आयात) कर्जा ५१.१ प्रतिशतले, हायरपर्वेज कर्जा ३.७ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशतले घटेको छ ।

आयात निर्यात

आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई रु.१८०४ अर्ब १२ करोड पुगेको छ । अधिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.२ प्रतिशत र ३१.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, चामल/धान, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका स्पेयर पार्ट्स, सुन, रासायनिक मल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२७७ अर्ब ३ करोड पुगेको छ । अधिल्लो वर्ष यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११.७८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्ग सिट, जुस, अदुवा, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु व्यापार घाटा ६.० प्रतिशतले वृद्धि भई रु. १५२७ अर्ब ९ करोड पुगेको छ । अधिल्लो वर्ष यस्तो घाटामा १.० प्रतिशतले कमी आएको थियो । समीक्षा वर्षमा निर्यात-आयात अनुपात १५.४ प्रतिशत पुगेको छ । अधिल्लो वर्ष यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।

विदेशी विनिमय सञ्चिति

२०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

विप्रेषण

आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.१७२३ अर्ब २७ करोड पुगेको छ । अधिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको छ । अधिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

आर्थिक वर्ष २०८१/८२ मा चालु खाता रु.४०९ अर्ब २० करोडले बचतमा रहेको छ । अधिल्लो वर्ष चालु खाता रु.२२१ अर्ब ७१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अधिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा रहेको छ ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अधिल्लो वर्ष शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अधिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

मुद्रास्फीति

आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । पछिल्ला महिनाहरूमा मुद्रास्फीति चाप न्यून हुँदै गएको, मनसुन समयमै भित्रिएकोले खाद्यान्न उत्पादन सकारात्मक हुने देखिएको र नेपालको मुद्रास्फीतिमा प्रत्यक्ष प्रभाव हुने भारतको मुद्रास्फीति क्रमशः कम हुँदै आगामी वर्ष ३.७ प्रतिशत रहने प्रक्षेपण रहेको सन्दर्भमा आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीति ५.० प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण रहेको छ ।

ब्याजदर

२०८१ असारमा ९१-दिने ट्रेजरी बिलको भारत औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८२ असारमा २.९५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर-बैंक कारोबारको भारत औसत ब्याजदर २०८१ असारमा २.९९ प्रतिशत रहेकोमा २०८२ असारमा २.९६ प्रतिशत रहेको छ ।

२०८१ असारमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.०० प्रतिशत, विकास बैंकहरूको ९.७१ प्रतिशत र वित्त कम्पनीहरूको ११.२१ प्रतिशत रहेकोमा २०८२ असारमा औसत आधार दर क्रमशः ६.०२ प्रतिशत, ८.०३ प्रतिशत र ८.९७ प्रतिशत कायम भएको छ ।

पुँजी बजार

२०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचकाङ्क २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको छ । २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४६५६ अर्ब ९९ करोड कायम भएको छ । २०८१ असार मसान्तमा बजार पुँजीकरण रु.३५५३ अर्ब ६८ करोड रहेको थियो । २०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२.२५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६.२५ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा

कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।


२. विगत वर्षहरूका कारोबारहरूको समीक्षा र आर्थिक वर्ष २०८०/८१ का वित्तीय कारोबारहरूको सिंहावलोकन

मुलुकमा स्थापित विभिन्न बैंक, वित्तीय संस्थाहरूद्वारा प्रदान गरिने वित्तीय सेवाहरूसंगै यस वित्तीय संस्थाले समेत प्रतिस्पर्धी रूपले आफ्ना ग्राहकवर्गको अपेक्षा तथा आवश्यकता अनुसारका वित्तीय सेवाहरूलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समयमा बैकिङ्ग क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरूलाई यस वित्तीय संस्थाले समेत आत्मसात गर्दै सेवाग्राहीहरूको सन्तुष्टी एवं उनीहरूको सूचना श्रोत तथा तथ्याङ्क प्रणालीको सुरक्षाप्रति सदाभै अधिकतम जोड दिईएको छ । यसका अलावा नियामक निकायबाट जारी भएका निर्देशनहरूलाई पालना गर्दै कारोबारमा चुस्तता ल्याउने प्रयासको साथै बैंक, वित्तीय संस्थाहरूको शाखा सञ्जालमा भईरहेको बृद्धि, बढ्दो प्रतिस्पर्धा, समग्र आर्थिक बृद्धिदर न्यून रहेको अवस्थामा समीक्षा वर्ष यस संस्थाको निक्षेप संकलन, कर्जा प्रवाह, मुनाफा आर्जन, लाभांश वितरण जस्ता क्षेत्रहरू क्रमशः कमजोर रहेको छ ।


यस वित्तीय संस्थाले विगत पाँच (५) आर्थिक वर्षहरूमा हासिल गरेका मुख्य उपलब्धिहरूको प्रगति सूचकाङ्कहरू देहाय बमोजिम रहेका छन् :

विवरण	आ.व. २०७७/०७८	आ.व. २०७८/०७९	आ.व. २०७९/०८०	आ.व. २०८०/०८१	आ.व. २०८१/०८२
सेयर पूँजी (रु. हजारमा)	८६७,९९३.८०	८६७,९९३.८०	८६७,९९३.८०	८६७,९९३.८०	८६७,९९३.८०
निक्षेप दायित्व (रु. हजारमा)	८,२१५,५९५.२१	८,१५६,५५४.६५	८,३०६,०७१.९१	९,७१०,१७१.३७	९,४७४,४९१.८५
कर्जा तथा सापट (रु. हजारमा)	६,११८,४८१.४६	६,७७१,४७६.७०	६,६६५,२८७.७८	७,६९४,३१९.१२	६,९४२,४४२.०१


पूँजी संरचना : आ.व २०८१/८२ को अन्त्यमा वित्तीय संस्थाको चुक्ता पूँजी रु. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । २०८२ आषाढ मसान्तमा वित्तीय संस्थाको पूँजी पर्याप्तता अनुपात १०.४५ प्रतिशत रहेको छ ।



निक्षेप संकलन : आ.व.२०८०/८१ मा वित्तीय संस्था ले कुल रु. ९ अर्ब ७१ करोड १ लाख ७१ हजार निक्षेप परिचालन गरेकोमा आ.व.२०८१/८२ मा २.४३ प्रतिशतले ह्रास भई रु ९ अर्ब ४७ करोड ४४ लाख ९१ हजार रहेको छ ।



कर्जा र सापटीहरू : कर्जा र सापटीहरू वित्तीय संस्थाले आ.व. २०८०/८१ मा रु. ७ अर्ब ६९ करोड ४३ लाख १९ हजार प्रवाह गरेकोमा आ.व. २०८१/८२ मा ९.७७ प्रतिशतले ह्रास भई रु. ६ अर्ब ९४ करोड २४ लाख ४२ हजार पुगेको छ । वित्तीय संस्थाको निष्कृत्य कर्जा अनुपात १७.४६ प्रतिशत रहेको छ ।



३. चालु आर्थिक वर्षका उपलब्धिहरू र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा संचालक समितिको धारणा:

(क) प्रतिवेदन तयार भएको मिति सम्मको चालु आर्थिक वर्षको कारोबारको समिक्षा:

चालु आर्थिक वर्षको मंसिर महिनाको अन्त्य सम्ममा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा लगानीको अवस्था निम्नानुसार रहेको छ ।

रकम रु हजारमा

विवरण	आषाढ २०८२	मंसिर २०८२	वृद्धि रकम	वृद्धि प्रतिशत
कर्जा	६,९४२,४४२.०१	६,४१७,११५.३२	-५२५,३२६.६९	-७.५७%
निक्षेप	९,४७४,४९१.८५	९,०१९,५२४.३२	-४५४,९६७.५३	-४.८०%

(ख) वित्तीय संस्थाले आगामी दिनमा गर्ने कार्यहरू सम्बन्धमा: वित्तीय संस्थाले आगामी दिनमा व्यवसाय विस्तार एवं कर्जा असुली लगायतको कार्यको लागि निम्नानुसारको कार्य गर्ने योजना रहेको छ ।

१. वतीय संस्थाको कर्जा असुलीलाई सुदृढ बनाई कर्जा असुली कार्यलाई अघि बढाईने ।
२. वित्तीय संस्थाको नाममा रहेका गैह्र बैकिङ सम्पत्ति बिक्रीलाई प्राथमिकताका साथ अघि बढ्ने ।
३. कर्जा लगानीको लागि सम्भाव्य क्षेत्र पहिचान गरी कर्जा विस्तार गर्ने ।
४. व्यावसायिक रूपले सम्भाव्य देखिएका देशका विभिन्न स्थानहरूमा शाखा कार्यालय विस्तार गर्ने ।
५. लगानीको क्षेत्रमा थप विविधिकरण गर्ने र आम्दानीको दायरा फराकिलो बनाउने ।
६. समयको माग र संस्थाको आवश्यकतालाई ध्यानमा राख्दै अन्य सुविधाहरू थप गर्दै जाने ।
७. वित्तीय संस्थाको सेवाहरू तथा ग्राहकहरूको कारोवारलाई छिटो, छरितो र सुरक्षित बनाउनका लागि बैकिङ सफ्टवेयरलाई अझै प्रभावकारी बनाउने तथा अद्यावधिक गर्दै लैजाने ।
८. आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै जोखिम न्यूनीकरणमा विशेष ध्यान दिने । जोखिममा आधारित व्यवस्थापकिय निर्णय लिने संस्कारलाई प्रभावकारी रूपमा लागू गर्ने ।
९. वित्तीय संस्थाको अमूल्य सम्पत्ति मानव संसाधनलाई समयानुकुल वृत्ति विकासको लागि आवश्यक तालिमहरू सञ्चालन गर्ने तथा व्यवस्था गर्ने ।
१०. नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम NFRS 9 Expected Credit Loss Model लाई पूर्ण रूपमा लागू गर्ने ।
११. वित्तीय साक्षरता तथा वित्तीय पहुँच सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने ।

४. वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुविधाहरू

(क) विप्रेषण सेवा :

वित्तीय संस्थाले हाल Western Union Money Transfer, Nabil Remit, Prabhu Remit, Samsara Remit, City Express Money, IPay Remit, IME Remit, Himal Remit, JME Remit आदि लगायतका रेमित्यान्स कम्पनीहरू मार्फत विदेशबाट पठाएको रकमका साथै देशको एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउने सेवा छिटो छरितो रूपमा सम्बन्धित व्यक्तिलाई वित्तीय संस्थाका सबै शाखाहरूबाट प्रदान गरिएको छ ।

(ख) सूचना प्रविधिमा विस्तार सम्बन्धमा :

सूचना प्रविधिमा भई रहेको विकासले बैकिङ सेवालाई सहज, पारदर्शी र सरल बनाएको छ । हाल ग्राहकहरूबाट प्रविधिमा आधारित सेवाहरूको माग क्रमशः बढ्दै गएको पाइएको छ । यसर्थ वित्तीय संस्थाले पनि थप आधुनिक सेवा सुविधाहरू विस्तार गर्दै लैजाने क्रममा Mobile Banking, ABBS, ATM, C-ASBA, Internet Banking, DP Service, Cheque Clearing (ECC), RTGS, Corporate-Pay, Nepal Pay, IPS/Connect IPS लगायतका प्रविधिहरूमा आधारित सेवाहरू विस्तार गरिसकेको

छ र आगामी दिनमा समेत यसतर्फ विशेष ध्यान दिईनेछ ।

(ग) एटिएम कार्ड सेवा :

वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनलाई अवलम्बन गर्दै र जोखिम न्यूनीकरणको लागि Magnetic Card लाई विस्थापित गरी नयाँ एवं थप सुरक्षित Chip Based Debit Card मा आधारित VISA Debit Card को सेवा सञ्चालन गरिएको छ । वित्तीय संस्थाले प्रधान कार्यालय सहित विभिन्न शाखा कार्यालयहरूमा गरी ५ वटा ठाउँहरूमा आफ्नै एटिएम मेसिनबाट डेबिट कार्ड सेवा प्रदान गर्दै आईरहेको छ ।

५. शाखा विस्तार सम्बन्धमा :

हाल यस वित्तीय संस्थाले प्रधान कार्यालय सहित देशका विभिन्न भागमा गरी २६ शाखा तथा एक एक्स्टेन्सन मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाले व्यवसाय वृद्धि गर्न सम्भाव्य स्थानको अध्ययन गरी उपयुक्त स्थानमा शाखा विस्तार गर्ने नीति अवलम्बन गरेको छ ।

६. मानव संसाधनको व्यवस्थापन र विकास :

विद्यमान प्रतिस्पर्धात्मक बैकिङ क्षेत्रमा सफलता हासिल गर्नका लागि दक्ष कर्मचारीहरू नै सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले उपयुक्त वातावरण सहित समय सापेक्ष सुविधाहरू र उचित पुरस्कार दिई कामप्रति उत्प्रेरित गरिरहने नीति वित्तीय संस्थाले अख्तियार गरेको छ । ग्राहकवर्गलाई सर्वसुलभ, छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराई व्यावसायिक उद्देश्य प्राप्त गर्न जनशक्तिको दक्षता अभिवृद्धिका लागि मानव श्रोत विकास तथा व्यवस्थापनमा विशेष प्राथमिकता दिई विभिन्न तालिम, सेमिनार जस्ता कार्यक्रमको माध्यमबाट कर्मचारीहरूलाई अभिमुखीकरण तालिम संचालन गर्दै आईरहेको छ । व्यवसाय विस्तारको क्रममा चाहिने दक्ष जनशक्ति आफै तयार गर्दै जाने नीति बमोजिम कर्मचारी भर्ना, सरुवा, पदोन्नति र अनुशासनको कारबाही हुने गरेको छ । दक्ष कर्मचारीहरू नै वित्तीय संस्थाको विकासको एकमात्र आधार भएको हुनाले मानव संसाधन विभागले HR Succession Plan को तयार गरी लागू गरेको छ । वित्तीय संस्थाले मानव संसाधनको उचित व्यवस्थापन गर्न नयाँ सफ्टवेयर जडान गरेको छ । यस प्रणालीको स्थापना पश्चात् कर्मचारीहरूको हाजिरी र बिदाको रेकर्ड र कर्मचारी तलबको गणना पनि सोहि सफ्टवेयरले उपलब्ध गराउने हुनाले त्रुटि कम गर्न र कर्मचारीहरूको उत्पादकत्व बृद्धि गर्न सहयोग पुऱ्याएको छ । नयाँ जनशक्तिको छनोट र नियुक्तिलाई प्रभावकारी बनाउनको लागि व्यवस्थित प्रणाली निर्माण गरिएको छ । २०८२ आषाढ मसान्तसम्ममा वित्तीय संस्थामा कुल १८७ जना कर्मचारी कार्यरत रहेका छन् ।

७. सामाजिक उत्तरदायित्व :

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा नेपालको दिगो विकास लक्ष्यलाई आत्मसात् गर्दै वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो स्थापनाकाल देखि नै सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । समीक्षा वर्षमा विशेष गरी वित्तीय संस्थाले वित्तीय साक्षरता क्षेत्रमा सामाजिक दायित्व निर्वाह गरेको छ ।

८. औद्योगिक तथा व्यवसायिक सम्बन्ध :

वित्तीय संस्थाले आफ्नो बैकिङ्ग व्यवसायसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्बन्ध राख्ने सम्पूर्ण नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, मुक्तिनाथ क्यापिटल, सिडिएस एण्ड क्लियरिङ, मध्यस्तरीय करदाता कार्यालय, औद्योगिक प्रतिष्ठान, व्यापारिक संस्था तथा व्यापारी, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी संस्था, सहकारी संस्था तथा समाजका सबै पक्षसंग सौ हार्द्रपूर्ण सम्बन्ध कायम राख्दै आएको छ । वित्त कम्पनी एसोसिएसन, सिविफिन, वित्तीय संस्थाको केन्द्रीय तथा शाखा कार्यालयहरू रहेका स्थानहरूमा सम्बन्धित उद्योग वाणिज्य संघ, व्यापारिक तथा अन्य संस्था लगायतका व्यावसायिक प्रतिष्ठानहरूको सदस्यता लिनुको साथै आफ्नो कार्यक्षेत्रभित्र क्रियाशिल अन्य बैंक एवं वित्तीय संस्थाहरूसंग पनि यस संस्थाले मित्रवत् सम्बन्ध कायम गरेको छ । आगामी दिनहरूमा यस्तो सम्बन्धलाई अझ बलियो र फराकिलो बनाउँदै लगिनेछ ।

९. संस्थागत सुशासन :

संस्थागत सुशासन तथा अनुपालन (Corporate Governance and Compliance) को स्तरलाई उच्चतम राख्ने विषयमा वित्तीय संस्थाले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र वित्तीय संस्थाको संस्थागत सुशासन तथा अनुपालनको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जाने तर्फ प्रतिबद्ध रहेको छ । संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै वित्तीय संस्थाको उद्देश्य, नीति, आन्तरिक संरचनाका साथै सम्पूर्ण कर्मचारी तथा सञ्चालकहरूले पालना गर्नु पर्ने आचरणको व्यवस्था गरिएको छ । सञ्चालक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिताको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको छ । सञ्चालक समिति तथा वित्तीय संस्थाका सबै कार्यहरू पारदर्शी रूपमा सञ्चालन गरी संस्थागत सुशासनलाई सुदृढ गर्दै लैजान वित्तीय संस्था सदैव क्रियाशील रही आएको छ । नेपाल राष्ट्र बैंक एवं अन्य सम्बद्ध नियामक निकायहरूसँग समग्र-समयमा जारी भएका नीति एवं निर्देशनलाई वित्तीय संस्थाले पूर्ण रूपमा कार्यान्वयन गर्दै आएको छ र आगामी दिनहरूमा पनि पूर्ण रूपमा कार्यान्वयन गरिने छ ।

१०. सञ्चालक समितिमा भएको हेरफेर :

वित्तीय संस्थाको नियमावलीमा वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको समुह "क" बाट ३ जना सर्वसाधारण शेयरधनीहरूको समुह "ख" बाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक गरी कुल ७ सदस्य रहने व्यवस्था रहेको छ र आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा वित्तीय संस्थाको निम्नानुसारको सञ्चालक समिति रहेको थियो ।

क्र.स.	सञ्चालकको नाम	समूह
१	श्री गौरव बुढाथोकी	अध्यक्ष (सर्वसाधारण)
२	श्री कल्पना खापुङ	सञ्चालक (संस्थापक)
३	श्री युवराज राई	सञ्चालक (संस्थापक)
४	श्री कर्मेन्द्र बिक्रम नेम्बाङ्ग लिम्बु	सञ्चालक (संस्थापक)

५	श्री निलम बोहोरा	सञ्चालक (सर्वसाधारण)
६	श्री बिनोद कुमार चोङ्गबाङ्ग	सञ्चालक (सर्वसाधारण)
७	श्री जीवन कुमार राई	सञ्चालक (स्वतन्त्र)

संस्थापक समुह "क" बाट श्री डेकेन्द्र कुमार राई र श्री कर्ण बहादुर राई ले राजिनामा दिई निजहरूको स्थानमा श्री युवराज राई र श्री कर्मेन्द्र बिक्रम नेम्बाङ्ग लिम्बु लाई सञ्चालक समितिले नियुक्ती गरेको र सर्वसाधारण समुह "ख" बाट श्री नरेन्द्र कुमार अग्रवाल ले राजिनामा दिनु भई निजको स्थानमा श्री बिनोद कुमार चोङ्गबाङ्ग लाई सञ्चालक समितिले नियुक्ती गरेको साथै रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा श्री जीवन कुमार राई लाई सञ्चालक समितिले नियुक्ती गरेको ।

साथै, समितिका अध्यक्ष श्री गौरव बुढाथोकी र सञ्चालक श्री निलम बोहोरा ज्यूहरूले व्यक्तिगत कारण दर्शाई राजिनामा दिनुभएको र उक्त राजिनामा मिति २०८२/०७/११ देखि लागू हुने गरी सञ्चालक समितिको बैठक नं. ५३२ बाट स्वीकृत गरेको र सोही बैठकबाट मिति २०८२/०७/११ देखि नै लागू हुने गरी श्री कल्पना खापुङ्ग ज्यूलाई अध्यक्ष पदमा चयन गरेको ।

११. व्यवस्थापनमा भएको हेरफेर :

आ.व. २०८१/८२ मा वित्तीय संस्थाको व्यवस्थापन अन्तर्गत प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार घिमिरे ज्यूको राजिनामा मिति २०८१/०६/२२ बाट लागू हुने गरी स्वीकृत गरेको र मिति २०८२/०१/२१ बाट लागू हुने गरी श्री ज्ञानेन्द्र ईवाहाङ्ग ज्यूलाई सो पदमा नियुक्ती गरेको ।

१२. आन्तरिक नियन्त्रण प्रणाली :

वित्तीय संस्थाको नियमित तथा दैनिक काम कारबाही सहायक स्तरका कर्मचारीहरूबाट गराई कारोबारको प्रकृति एवं नियन्त्रण प्रणाली बमोजिम अधिकृत र व्यवस्थापन स्तरका कर्मचारीहरूबाट स्वीकृत गर्ने संयन्त्र रहेको छ । वित्तीय संस्थामा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली कायम राख्नको लागि विभिन्न नीति, नियम, निर्देशिका तर्जुमा तथा आवश्यकता बमोजिम संसोधन र परिमार्जन गरी कार्यान्वयन गर्ने गरिएको छ । आन्तरिक लेखापरीक्षण कार्यलाई अझ बढी चुस्त, दुरुस्त बनाउन, समग्र कारोबारको निरीक्षण गर्न र जोखिमलाई न्यूनीकरण गर्न नियमित आन्तरिक लेखापरीक्षण गर्नुका साथै लेखापरीक्षकले औल्याएका कैफियतहरू र बाह्य लेखापरीक्षकले उठाएका टिप्पणीहरू लेखापरीक्षण समितिमा छलफल भै उक्त समितिको सिफारिश बमोजिम सञ्चालक समितिको बैठकमा छलफल गर्ने गरिएको छ । वित्तीय संस्थाको समग्र जोखिम संरचना हेर्न र जोखिम व्यवस्थापन प्रणालीको प्रभावकारीताको समीक्षा र अनुगमन गर्नको लागि जोखिम व्यवस्थापन समिति, मानव संसाधनसंग सम्बन्धित नीति निर्माण, योजना तर्जुमा गर्ने उद्देश्यले कर्मचारी सेवा सुविधा समिति, प्रभावकारी ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउनको लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति, खरिद सम्बन्धी कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउनको लागि कार्यकारी प्रमुखको नेतृत्वमा खरिद उप-समिति तथा प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा आर्थिक निर्देशन उपसमिति, सम्पत्ति दायित्व सम्बन्धी प्रभावकारी व्यवस्थापनको लागि सम्पत्ति दायित्व व्यवस्थापन उप-समिति लगायतका समिति,

उप-समितिको गठन गरिएको छ । सम्पूर्ण संचालक स्तरीय समितिहरूबाट भए गरेका निर्णयहरू समेत संचालक समितिको आसन्न बैठकमा जानकारी गराउने पद्धतिको विकास गरिएकोले वित्तीय संस्थाका सम्पूर्ण गतिविधिहरूका बारेमा संचालक समितिमा नियमित जानकारी हुने प्रणालीको विकास गरिएको जानकारी गराउन चाहन्छु । आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने सन्दर्भमा सूचना प्रणाली लेखापरीक्षण (Information System Audit) गरिएको छ र लेखापरीक्षकबाट औल्याईएका कैफियतहरूको सुधार गर्ने र प्राप्त सुभावहरूको कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । वित्तीय संस्थामा गठन भएका विभिन्न समितिहरू र उक्त समितिहरूले गरेका कार्यहरूको विवरण संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।

(क) लेखापरीक्षण समिति

कम्पनी ऐन, २०६३ को दफा १६४ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम वित्तीय संस्थाको बाह्य तथा आन्तरिक लेखापरीक्षक नियुक्तिको लागि सिफारिस गर्ने, वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षणको कार्यक्षेत्र निर्धारण गर्ने, आन्तरिक, बाह्य तथा केन्द्रीय बैंकबाट भएको लेखापरीक्षणको सिलसिलामा प्राप्त भएका कैफियतहरूको समीक्षा गर्ने र वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागले पेश गरेको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियतहरू उपर समीक्षा गर्नको लागि आ.व. २०८१/०८२ मा सञ्चालक श्री युवराज राई संयोजक, सञ्चालक श्री बिनोद कुमार चौङ्गाङ्ग सदस्य र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख रहेको छ । समितिले कम्पनी ऐन २०६३ को दफा १६४ र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम अन्य कार्यहरू पनि गर्ने गर्दछ । आर्थिक वर्ष २०८१/०८२ अवधिमा यस समितिको कूल १३ (तेह्र) वटा बैठकहरू बसेको थियो र लेखापरीक्षण समितिका संयोजक तथा सदस्यलाई लेखापरीक्षण बैठक भत्ता बापत जम्मा रू ११५,००० उपलब्ध गराइएको छ ।

(ख) जोखिम व्यवस्थापन समिति

वित्तीय संस्थामा संचालक श्री कल्पना खापुङ्गाङ्गको संयोजकत्वमा संचालक श्री युवराज राई, संचालन विभाग प्रमुख सदस्य तथा जोखिम व्यवस्थापन विभाग प्रमुख सदस्य सचिव रहने गरी जोखिम व्यवस्थापन समिति रहेको छ । यस समितिले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नीति नियम बनाउने, व्यवसायसंग सम्बन्धित जोखिमहरू जस्तै: तरलता सम्बन्धी जोखिम, व्याजदर जोखिम, कर्जा लगानी सम्बन्धमा नीहित जोखिम, संचालन जोखिम लगायतका जोखिमहरूको पहिचान गर्ने र जोखिम न्युनीकरणको लागि आवश्यक मार्गदर्शन प्रदान गर्ने कार्य गर्ने गर्दछ । आर्थिक वर्ष २०८१/०८२ अवधिमा जोखिम व्यवस्थापन समितिको बैठक ७ (सात) पटक बसेको छ र जोखिम व्यवस्थापन समितिका संयोजक तथा सदस्यलाई बैठक भत्ता बापत जम्मा रू ६०,००० उपलब्ध गराइएको छ ।

(ग) कर्मचारी सेवा सुविधा समिति

वित्तीय संस्थामा संचालक श्री कमेन्द्र बिक्रम नेम्बाङ्ग लिम्बुज्यूको संयोजकत्वमा, प्रमुख कार्यकारी अधिकृत र लेखा विभाग प्रमुख सदस्य तथा कर्मचारी व्यवस्थापन विभाग प्रमुख सदस्य सचिव रहने गरी एक कर्मचारी सेवा सुविधा समिति रहेको छ । यस समितिले कर्मचारीहरूलाई प्रदान गरिने सेवा सुविधा सम्बन्धी आवश्यक अध्ययन गरी सो को कार्यान्वयनका लागि संचालक समितिमा सिफारिस गर्दछ । आर्थिक वर्ष २०८१/८२ अवधिमा कर्मचारी सेवा

सुविधा समितिको बैठक ५ (पाँच) पटक बसेको छ र कर्मचारी सेवा सुविधा समितिका संयोजकलाई बैठक भत्ता बापत जम्मा रू २५,००० उपलब्ध गराइएको छ ।

(घ) सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति

वित्तीय संस्थामा संचालक श्री बिनोद कुमार चौङ्गाङ्गज्यूको संयोजकत्वमा रहने गरी जोखिम व्यवस्थापन प्रमुख सदस्य र AML/CFT विभाग सदस्य र अनुपलाना अधिकृत सदस्य सचिव रहने गरी एक सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति रहेको छ । यस समितिले वित्तीय संस्थामा ग्राहक पहिचान सम्बन्धी विद्यमान व्यवस्थाको निरीक्षण तथा अनुगमन गर्ने, ग्राहक पहिचान पद्धति तथा सम्पत्ति शुद्धीकरण सम्बन्धमा हुनसक्ने सम्भावित क्रियाकलाप र सो को नियन्त्रणको लागि नीति निर्माण गर्ने र सो सम्बन्धमा संचालक समितिसमक्ष सुभाव पेश गर्ने कार्य गर्दछ । आर्थिक वर्ष २०८१/०८२ अवधिमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिको बैठक ५ (पाँच) पटक बसेको छ र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिका संयोजक तथा सदस्यलाई कुल बैठक भत्ता बापत रू २५,००० उपलब्ध गराइएको छ ।

माथी उल्लेखित समितिहरूको अतिरिक्त वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले तपशिल बमोजिमका व्यावस्थापकिय उप-समितिको समेत गठन भई क्रियाशिल रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

(अ) आर्थिक निर्देशन उप-समिति

(आ) सम्पत्ति दायित्व व्यवस्थापन उप-समिति

(इ) खरिद उप-समिति

(ई) पदपूर्ति उप-समिति

(उ) लगानी समिति

१३. वित्तीय संस्थालाई असर पार्ने मुख्य तत्वहरू :

वित्तीय संस्थाको कारोबारलाई असर पार्ने मुख्य कुराहरू निम्नानुसार रहेका छन :

- देशको आर्थिक अवस्थामा आउने परिवर्तनबाट पर्न सक्ने जोखिमहरू ।
- राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने संभावित जोखिमहरू ।
- नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी नीतिमा परिवर्तन गर्दा सिर्जना हुनसक्ने संभावित जोखिमहरू ।
- तरलतामा हुने उतार चढावका कारणले निक्षेप तथा कर्जा लगानीको व्याजदरमा हुने परिवर्तनबाट असर गर्ने जोखिमहरू ।
- निक्षेप संकलन, लगानी तथा कर्जा सापटीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू ।
- यथा समयमा कर्जा असुली नभई उत्पन्न हुने जोखिमहरू ।
- पुँजी बजारमा आउन सक्ने उतार चढावहरूबाट हुन सक्ने जोखिमहरू ।
- विप्रेषण आयमा आउन सक्ने उतार चढावबाट अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परी सिर्जना हुन सक्ने जोखिमहरू ।
- देशको राजनीतिक अस्थिरताले पर्न सक्ने असरहरू ।
- तीव्र बैकिङ्ग प्रतिस्पर्धाका कारण पर्न सक्ने असरहरू ।
- सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथाकथर तथा पर्याप्त प्रविधिहरूको अभावका कारण हुन सक्ने जोखिम ।

१२. सूचना प्रविधिको विकास सँगै यससँग जोडिएका सञ्चालन जोखिम सम्बन्धी चुनौतीहरू ।

१३. विभिन्न प्राकृतिक प्रकोपबाट श्रृजना हुन सक्ने जोखिमहरू ।

१४. राष्ट्रिय अर्थतन्त्रमा वित्तीय संस्थाको योगदान

देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको योगदान अतुलनीय रहदै आएको छ । यस वित्तीय संस्थाले शुरुवातका वर्षहरू देखि नै मुनाफा आर्जन गर्न सफल भएको र आर्जित मुनाफाबाट नियमानुसारको व्यवसायिक कर भुक्तान गर्दै आएको छ । यसका अतिरिक्त तलबभत्ता, व्याज, सञ्चालक बैठक भत्ता, अन्य वस्तु तथा सेवा खरिद लगायत अन्य शीर्षकमा श्रोतमा कर कट्टी गरी कर भुक्तानी गर्दै आएको छ । यस वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ मा आयकर, व्याजकर, लगायत अन्य श्रोतमा कर कट्टी गरिएको रकम नेपाल सरकारलाई दाखिला गरेको रकमको विवरण निम्नानुसार रहेको छ ।

विवरण	आ. व. २०८०/८१	आ.व. २०८१/८२
आयकर	२७,३८९,४०७	५०,३३४,२३९
व्याज कर	५०,६१७,९५७	४३,१५९,८९३
पारिश्रमिक कर	४,९७२,५६१	३,३५१,५०२
अन्य कर कट्टी	१,५९६,६८५	१,३६७,०१३
कुल राजश्वमा योगदान	८४,५७६,६१०	९८,२१२,६४७

१५. पुँजीकोष पर्याप्तता

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरका वित्त कम्पनीहरूले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा कायम गर्नुपर्ने न्यूनतम प्राथमिक पुँजीकोष र कुल पुँजीकोष क्रमशः ६ र १० प्रतिशत हुनु पर्नेमा यस वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्तमा प्राथमिक पुँजीकोष र कुल पुँजीकोष क्रमशः ८.४१ र १०.४५ प्रतिशत रहेको छ ।

१६. लेखापरीक्षकको नियुक्ति:

वित्तीय संस्थाको मिति २०८१/०२/०९ मा सम्पन्न ३० औं वार्षिक साधारणसभाले आ.व. २०८१/८२ को अन्तिम लेखापरीक्षण गर्न नियुक्ति गरिएका लेखापरीक्षक श्री एनबिएसएम एण्ड एशोसियेट्स, चार्टर्ड एकाउण्टेण्ट्सबाट लेखापरीक्षण सम्पन्न भयो । आर्थिक वर्ष २०८२/८३ को हरीहसाबहरू लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्त गरिने छ ।

१७. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिका प्रतिक्रियाहरू :

वित्तीय संस्थाको नियमित व्यावसायिक कार्य सम्पादनका क्रममा भएका सामान्य कमी कमजोरी बाहेक नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेका गम्भिर प्रकृतिका टिप्पणीहरू लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छैन । लेखापरीक्षकबाट प्राप्त सुझावहरू अनुरूप सुधार गर्न सञ्चालक समिति सद्वै क्रियाशील र प्रतिवद्ध रहको छ ।

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसारको २०८२ आषाढमसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा-नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र

लेखापरीक्षकको प्रतिवेदन यसै प्रतिवेदनको अंगको रूपमा राखिएको छ ।

१८. भावी कार्यक्रम तथा योजनाहरू

यस वित्तीय संस्थाको भावी कार्यक्रम तथा योजनाहरू निम्नानुसार रहेका छन् :

क. निक्षेपको औसत ब्याजदरमा कमी ल्याउने किसिमले निक्षेपका नयाँ योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने र व्यक्तिगत निक्षेपकर्ताहरूको आधार वृद्धि गर्दै संस्थागत निक्षेपकर्ताको निर्भरता कम गर्दै लैजाने ।

ख. वित्तीय पहुँच नेपालभरि पुऱ्याउन शाखा विस्तारको लागि सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त स्थानको पहिचान गरी शाखा सञ्चालन विस्तार गर्ने ।

ग. समाजमा रोजगारी श्रृजना गर्न सक्षम क्षेत्र पहिचान गर्ने एवं उद्यमशीलता विकास गर्ने क्षेत्रको पहिचान गरी उत्पादनशील क्षेत्र एवं साना तथा घरेलु व्यवसायको क्षेत्रमा कर्जा लगानी गर्ने ।

घ. वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणाली एवं संस्थागत सुशासनलाई मजबुत बनाउन नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्ने एवं संस्थागत सुशासनको हकमा शुन्य सहनशीलता अपनाउने ।

ङ. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा तात्त्विक परिवर्तन गर्न सक्ने क्षेत्रको पहिचान गरी वातावरणीय एवं पर्यावरणीय क्षेत्रमा लगानी गर्ने एवं वित्तीय साक्षरताको क्षेत्रमा लगानी गर्ने ।

च. कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठीको नियमित कार्यक्रम सञ्चालन गर्ने एवं स्वअध्ययनको बानी विकास गर्न नियमित रूपमा आन्तरिक परीक्षा सञ्चालन गर्ने ।

छ. वित्तीय संस्थाको जोखिम पहिचान विधिलाई परिष्कृत गर्ने र वित्तीय संस्थामा पर्न सक्ने जोखिमको न्युनिकरणका सम्बन्धमा आवश्यक नीति, योजना तर्जुमा गरी जोखिम व्यवस्थापनलाई थप सुदृढीकरण गर्दै लैजाने ।

ज. आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुनु नपर्ने गरी बैकिङ्ग सुविधा प्रदान गर्ने ।

झ. डिजिटल बैकिङ्गको क्षेत्रमा विकसित नविनतम प्रविधिलाई यस क्षेत्रमा बढ्दो जोखिमको पक्षलाई समेत विचार गरी आवश्यकता अनुसार लागू गर्ने ।

ञ. वित्तीय संस्थाको सेवालाई थप परिष्कृत बनाई मोबाइल बैकिङ्गको पहुँचलाई नेपालको दुरदराजमा पुऱ्याउन आवश्यक नीति योजना तर्जुमा गर्ने ।

ट. वित्तीय संस्थाले इ-बैकिङ्ग सेवा विस्तारको लागि विभिन्न कर्पोरेट हाउसहरूसँग आवश्यक सम्झौता गरी तलब खाता सञ्चालन गर्ने र इ-बैकिङ्ग सेवाको दायरा फराकिलो बनाउने ।

ठ. वित्तीय संस्थाको एटीएम सेवालाई सरल र ग्राहकमुखी बनाउन अन्य बैंक वित्तीय संस्थाको एटीएमबाट रकम फिक्का शुल्क नलाग्ने व्यवस्था मिलाउने ।

१९ . धन्यवाद ज्ञापन,

अन्त्यमा, यस वित्तीय संस्थालाई आत्मसाथ गरी यसको व्यवसाय वृद्धि र प्रगतिमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा योगदान दिनु भएका आदरणीय ग्राहकवर्ग, सेयरधनी महानुभावहरू, नेपाल राष्ट्र बैंक, कम्पनी

रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, मुक्तिनाथ क्यापिटल लि., मध्यमस्तरीय करदाता कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । यसको नीति निर्माण र रणनीतिक योजनामा योगदान दिनुहुने सम्पूर्ण सञ्चालक सदस्यहरूलाई पनि धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु । साथै, यस वित्तीय संस्थाको नेतृत्व गरिरहनु भएका कार्यकारी प्रमुख लगायत यस वित्तीय संस्थामा अहोरात्र कार्य गरिरहनु भएका सम्पूर्ण कर्मचारीहरूलाई पनि धन्यवाद दिन चाहन्छु । यस वित्तीय संस्थाको कार्यशैली र प्रणालीको गहन अध्ययन गरी लेखापरीक्षण कार्यद्वारा सही मार्ग निर्देशन गर्नुभएका एनबिएसएम एण्ड एसोसियेट्सलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । यस संस्थामा लगानी गरी यसको विकास र विस्तारमा प्रत्यक्ष र परोष रूपमा सहयोग गर्नु भएका सम्पूर्ण आदरणीय सेयरधनी महानुभावहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । यस संस्थसँग व्यवसायिक सम्बन्ध राख्नु भई यसको व्यवसाय र ख्याति बृद्धिमा योगदान दिनु भएका आम नागरिकहरू, यसका सरोकारवालाहरू, सञ्चार माध्यम तथा सञ्चारकर्मीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु साथै यहाँहरूको अभै थप सहयोग र साथको अपेक्षा राखेको छु । हामीलाई सेवा गर्ने सुअवसर प्रदान गर्नुहुने समस्त सम्मानित ग्राहकवर्गलाई पुनः विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यहाँहरूलाई अभै उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

मिति: २०८२/०९/२९

कम्पनी ऐन २०६३ को दफा १०९(४) बमोजिम खुलाउनु पर्ने अतिरिक्त विवरणहरू

(क) विगत वर्षको कारोबारको सिंहावलोकन,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको ।

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परीस्थितिबाट वित्तीय संस्थाको कारोबारलाई कुनै असर परेको भए सो असर,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा "राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असरहरूबाट यस वित्तीय संस्थालाई परेका प्रभावहरू" शीर्षक अन्तर्गत उल्लेख गरिएको ।

(ग) प्रतिवेदन तयार भएको मिति सम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा,
चालु आर्थिक वर्षको मंसिर महिनाको अन्त्य सम्ममा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा लगानीको अवस्था निम्नानुसार रहेको छ ।

विवरण	रकम रु हजारमा			
	आषाढ २०८१	मंसिर २०८१	वृद्धि रकम	वृद्धि प्रतिशत
कर्जा	६,९४२,४४२.०१	६,४१७,११५.३२	-५२५,३२६.६९	-७.५७%
निक्षेप	९,४७४,४९१.८५	९,०१९,५२४.३२	-४५४,९६७.५३	-४.८०%

(घ) वित्तीय संस्थाको औद्योगिक वा व्यावसायिक सम्बन्ध,
वित्तीय संस्थाको औद्योगिक एवम् व्यवसायिक सम्बन्ध को बारेमा सञ्चालक समितिको प्रतिवेदनमा जानकारी गराइएको छ ।

(ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा "सञ्चालक समितिमा भएको हेरफेर" शीर्षक अन्तर्गत उल्लेख गरिएको ।

(च) कारोवारलाई असर पार्ने मुख्य कुराहरू,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा "वित्तीय संस्थालाई असर पार्ने मुख्य तत्वहरू" शीर्षक अन्तर्गत उल्लेख गरिएको ।

(छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया,
आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा बैकिङ्ग कारावारको शिलशिलामा हुने सामान्य कैफियतहरू बाहेक अन्य गम्भिर प्रकृतिका कैफियतहरू नरहेको जानकारी गराउन चाहन्छौं । उक्त कैफियतहरू उपर सञ्चालक समितिको ध्यानाकर्षण भएको र सुधारात्मक कदमहरू चाल्न आवश्यक प्रबन्ध गरिएको छ ।

(ज) लाभांश बाँडफाँट गर्न सिफारिस गरिएको रकम,
आ.व. २०८१/८२ मा कुनै पनि लाभांश बाँडफाँटको लागि सिफारिस गरिएको छैन ।

(झ) सेयर जफत भएको भए जफत भएको सेयर संख्या, त्यस्तो सेयरको अङ्कित मूल्य, त्यस्तो सेयर जफत हुनुभन्दा अगावै सोवापत वित्तीय संस्थाले प्राप्त गरेको रकम र त्यस्तो जफत भएपछि सो सेयर बिक्री गरी वित्तीय संस्थाले प्राप्त गरेको रकम तथा जफत भएको सेयरवापत रकम फिर्ता गरेको भए सोको विवरण,
वित्तीय संस्थाले गत वर्ष कुनै पनि सेयर जफत गरेको छैन ।

(ञ) विगत आर्थिक वर्षमा वित्तीय संस्था र यसको सहायक कम्पनीको कारोवार प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन,
वित्तीय संस्थाको कुनै पनि सहायक कम्पनी नरहेको ।

(ट) वित्तीय संस्था तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरू र सो अवधिमा वित्तीय संस्थाको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन,
वित्तीय संस्थाको कुनै पनि सहायक कम्पनी नरहेको ।

(ठ) विगत आर्थिक वर्षमा वित्तीय संस्थाको आधारभूत सेयरधनीहरूले वित्तीय संस्थालाई उपलब्ध गराएको जानकारी,
यस्तो कुनै पनि जानकारी प्राप्त नभएको ।

(ड) विगत आर्थिक वर्षमा वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीहरूले लिएको सेयरको स्वामित्वको विवरण र वित्तीय संस्थाको सेयर

कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट वित्तीय संस्थाले प्राप्त गरेको जानकारी :

क्र.सं.	पद	नाम	सेयर समुह	जम्मा कित्ता
१.	अध्यक्ष	कल्पना खापुङ	संस्थापक	१,३३०
२.	सञ्चालक	युवराज राई	संस्थापक	७,२००
३.	सञ्चालक	कर्मन्द्र विक्रम नेम्वाङ्ग (लिम्बु)	संस्थापक	७,७०३
४.	सञ्चालक	बिनोद कुमार चोङ्गबाङ्ग	सर्वसाधारण	४००
५.	सञ्चालक	जिवन कुमार राई	स्वतन्त्र	-

वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीहरू वित्तीय संस्थाको शेयर कारोवारमा संलग्न भएको जानकारी प्राप्त भएको छैन ।

(ढ) विगत आर्थिक वर्षमा वित्तीय संस्थासँग सम्बन्धित सम्झौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा,

यस्तो कुनै जानकारी वित्तीय संस्थालाई प्राप्त भएको छैन ।

(ण) वित्तीय संस्थाले आफ्नो सेयर आफैले खरिद गरेको भए त्यसरी खरिद गर्नुको कारण, त्यस्तो सेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी सेयर खरिद गरेवापत वित्तीय संस्थाले भुक्तानी गरेको रकम, वित्तीय संस्थाले प्रतिवेदन आ.व. मा आफ्नो सेयर आफैले खरिद गरेको छैन ।

(त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सो को विस्तृत विवरण, वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत देहाय बमोजिमको व्यवस्था गरेको छ :

(क) सञ्चालन प्रक्रिया तर्फ आर्थिक विनियमावली, कर्मचारी विनियमावली, कर्जा अपलेखन विनियमावली, कर्जा नीति, निर्देशिका तथा आवश्यक कार्य निर्देशिकाहरू तयार गरी प्रचलनमा ल्याएको छ ।

(ख) संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि, २०७८ बनाई कार्यान्वयनमा ल्याइएको ।

(ख) नियमित रूपमा आन्तरिक लेखापरीक्षण गर्ने गरिएको छ ।

(ग) लेखापरीक्षण समितिले आन्तरिक नियन्त्रण प्रक्रियाको नियमित अनुगमन गर्ने गरेको छ ।

(घ) संस्थागत सुशासनको लागि हर सम्भव निरन्तर प्रयत्नहरू जारी राखेको छ ।

(ङ) कर्जा जोखिम न्यूनिकरणको लागि व्यवसायमा प्रत्यक्ष संलग्न नहुने गरी कर्जा जोखिम व्यवस्थापन विभाग रहेको छ ।

(च) सञ्चालन तथा AML/CFT जोखिम न्यूनिकरणको निमित्त जोखिम व्यवस्थापन समिति तथा AML/CFT समितिलाई उत्तरदायि हुने गरी जोखिम व्यवस्थापन तथा AML/CFT अनुपालना विभाग गठन गरिएको छ ।

(थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण,

विवरण	रकम रु. मा	
	आ.व. २०८१/८२	आ.व. २०८०/८१
कर्मचारी खर्च	१४२,१८३,४०१	१६१,२८१,८९२
सञ्चालन खर्च	५६,१९३,७२३	५७,१७७,५४२
ह्रास कट्टी खर्च	३७,२००,५९९	३९,१२३,९४०

(द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण,

(१) लेखापरीक्षण समिति

क्र.सं.	नाम	पद
१	श्री युवराज राई, सञ्चालक	संयोजक
२	श्री बिनोद कुमार चोङ्गबाङ्ग, सञ्चालक	सदस्य
३	श्री सिद्धार्थ खवास, आ.ले.प. विभाग प्रमुख	सदस्य सचिव

(२) लेखापरीक्षण समितिका सदस्यलाई बैठक भत्ता बाहेक अन्य कुनै पारिश्रमिक/सुविधा प्रदान गर्ने गरिएको छैन ।

(३) आ.व. २०८१/८२ मा सात (७) पटक लेखापरिषण समितिको बैठक बस्यो ।

(४) समितिले प्रचलित कानून बमोजिम वित्तीय संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, लेखापरीक्षण योजना र आन्तरिक

लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा आँल्याइएका बुँदा/कैफियतहरु उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने, नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा आँल्याइएका बुँदा/कैफियतहरुको कार्यान्वयन भए/नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरुको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने, वित्तीय संस्थाको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थपरक बनाउन व्यवस्थापनलाई सहयोग गर्ने, वित्तीय संस्थाको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरु अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव दिने, वित्तीय संस्थाको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरु सम्पन्न गरेको छ ।

(ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, वित्तीय संस्थाका आधारभुत सेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले वित्तीय संस्थालाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा, त्यस्तो कुनै रकम बुझाउन बाँकी नरहेको ।

(न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरुलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम
(अ) सञ्चालकहरुलाई प्रदान गरिएको भत्ताको विवरण,

सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुलाई प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम अध्यक्षलाई रु. ६,०००/- र सञ्चालकलाई रु. ५,०००/- (कर सहित) प्रति बैठक भत्ता प्रदान गरिएको छ । साथै सञ्चालक समितिका सदस्यहरुलाई मासिक मोबाइल खर्च बापत रु. १,०००/- सुविधा प्रदान गरिएको छ ।

आ.व. २०८१/८२ सञ्चालक समितिको ३६ वटा बैठक बसेको छ र बैठक भत्ता बापत सञ्चालकहरुलाई जम्मा रु १०,४६,०००/- भुक्तानी दिइएको छ ।

सञ्चालक स्तरीय समितिलाई भुक्तानी दिइएको बैठक भत्ता निम्नानुसार छ :

सञ्चालक स्तरीय समिति	आ.व. २०८१/८२	
	बैठक संख्या	
	बैठक भत्ता	
सम्पति शुद्धिकरण निवारण समिति बैठक	५	३५,०००
लेखापरीक्षण समिति बैठक	१३	११५,०००
कर्मचारी सेवा सुविधा समिति बैठक	५	२५,०००
जोखिम व्यवस्थापन समिति बैठक	७	६०,०००
जम्मा		२३५,०००

(आ) कार्यकारी प्रमुख तथा पदाधिकारीहरुलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम,

विवरण	प्रमुख कार्यकारी अधिकृत	सहायक महाप्रबन्धक
अल्पकालीन कर्मचारी लाभ	३,००२,६५३.७९	३,३३९,०९९.२८
चाडपर्व खर्च	३००,०००.००	१३२,५००.००
जम्मा	३,३०२,६५३.७९	३,४६३,५९९.२८
कर कट्टी	२८३,९५५.०६	७८५,०८९.६६
खुद	३,०१८,९३३.८९	२,६७८,५०९.६२

प्रमुख कार्यकारी अधिकृतलाई निम्न लिखित सुविधाहरु उपलब्ध गराइएको छ:

१. बोनस ऐन अनुसार बोनस सुविधा
२. वित्तीय संस्थाको नियमानुसार सवारी साधन, इन्धन खर्च तथा मोबाइल सुविधा ।

(प) सेयरधनीहरुले बुफिलिन बाँकी रहेको लाभांश रकम सेयरधनीले बुफिलिन बाँकी कुनै पनि लाभांश रहेको छैन ।

(फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण, नभएको ।

(ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण, वित्तीय संस्थाको सम्बद्ध कम्पनी नरहेको ।

(भ) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा, कम्पनी ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरु सो प्रतिवेदनमा उल्लेख भइसकेको छ ।

(म) अन्य आवश्यक कुराहरु, नभएको ।

संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन
(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम)

सूचीकृत सङ्गठित संस्थाको नाम	गोर्खाज फाइनेन्स लिमिटेड
ठेगाना इमेल र वेबसाइट सहित	info@gurkhasfinance.com.np, www.gurkhasfinance.com.np
फोन नं.	०१-४५३७४०१
प्रतिवेदन पेश गरिएको आ.ब.	२०८१/८२

१. सञ्चालक समिति सम्बन्धी विवरण

(क) संचालक समितिको अध्यक्षको नाम तथा नियुक्ति मिति :

संचालक समितिको अध्यक्षको नाम : श्री कल्पना खापुङ्ग

नियुक्ति मिति : ०८२/०७/११

(ख) संस्थाको शेयर संरचनासम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य):

क्र.स.	समुह	शेयर संख्या	रकम	प्रतिशत
१	संस्थापक	४४,२६,७६९.००	४४,२६,७६,९००.००	५१.००
२	सर्वसाधारण	४२,५३,९६९.००	४२,५३,९६,९००.००	४९.००
जम्मा		८६,७९,९३८.००	८६,७९,९३,८००.००	१००.००

(ग) संचालक समिति सम्बन्धी विवरण :

क्र.सं.	संचालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समुह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा गोपनीयताको शपथ लिएको मिति	संचालक नियुक्तिको तरिका (विधि)
१	कल्पना खापुङ्ग, बानेश्वर, काठमाण्डौ	संस्थापक	१,३३०	२०७८-१०-१८	२०७८-१०-२६	मनोनित
२	युवराज राई, बानेश्वर, काठमाण्डौ	संस्थापक	७,२००	२०८१-०४-२१	२०८१-०४-२३	मनोनित
३	कर्मन्ध्र विक्रम नेम्बाङ्ग लिम्बु, बुढानिलकण्ठ, काठमाण्डौ	संस्थापक	७,७०३	२०८२-०१-१५	२०८२-०१-१५	मनोनित
४	बिनोद कुमार चोङ्गबाङ्ग, चाँगुनारायण, भक्तपुर	सर्वसाधारण	४००	२०८२-०१-१५	२०८२-०१-१५	मनोनित
५	जीवन कुमार राई, बानेश्वर, काठमाण्डौ	स्वतन्त्र	-	२०८२-०२-२६	२०८२-०२-३०	मनोनित

(घ) सञ्चालक समितिको बैठक :

सञ्चालक समितिको बैठक सञ्चालन सम्बन्धी विवरण :

क्र.सं.	यस आ.व.मा बसेको सञ्चालक समितिको बैठकको मिति	उपस्थित संचालकको संख्या	वैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने संचालकको संख्या	गत आ.व.मा बसेको बैठकको मिति
१	२०८१/०४/१५	५	भिन्न मत नभएको	२०८०/०४/१५
२	२०८१/०४/१९	५	भिन्न मत राख्ने संचालकको संख्या - १	२०८०/०५/१०
३	२०८१/०४/३१	७	भिन्न मत नभएको	२०८०/०५/२५
४	२०८१/०५/२३	७	भिन्न मत नभएको	२०८०/०६/२५
५	२०८१/०५/२४	७	भिन्न मत नभएको	२०८०/०७/१५
६	२०८१/०६/०४	७	भिन्न मत नभएको	२०८०/०८/२८
७	२०८१/०६/१८	७	भिन्न मत नभएको	२०८०/०९/०६

८	२०८१/०७/०८	७	भिन्न मत नभएको	२०८०/०९/२५
९	२०८१/०७/१३	६	भिन्न मत नभएको	२०८०/१०/१७
१०	२०८१/०७/२७	६	भिन्न मत नभएको	२०८०/११/०२
११	२०८१/०८/२३	५	भिन्न मत राख्ने संचालकको संख्या - २	२०८०/११/१८
१२	२०८१/०८/२७	५	भिन्न मत नभएको	२०८०/११/३०
१३	२०८१/०९/०७	५	भिन्न मत नभएको	२०८१/०९/१५
१४	२०८१/०९/१४	५	भिन्न मत राख्ने संचालकको संख्या - १	२०८१/०९/२४
१५	२०८१/०९/१७	५	भिन्न मत नभएको	२०८१/०९/३०
१६	२०८१/०९/२८	५	भिन्न मत नभएको	२०८१/०२/१६
१७	२०८१/१०/०७	५	भिन्न मत नभएको	२०८१/०३/१९
१८	२०८१/१०/१३	५	भिन्न मत नभएको	२०८१/०३/३१
१९	२०८१/१०/२५	५	भिन्न मत नभएको	
२०	२०८१/११/०९	५	भिन्न मत नभएको	
२१	२०८१/१२/०६	५	भिन्न मत नभएको	
२२	२०८१/१२/०७	५	भिन्न मत नभएको	
२३	२०८१/१२/१०	५	भिन्न मत नभएको	
२४	२०८१/१२/१०	५	भिन्न मत नभएको	
२५	२०८१/१२/१८	५	भिन्न मत नभएको	
२६	२०८१/१२/२७	५	भिन्न मत नभएको	
२७	२०८२/०१/०७	४	भिन्न मत नभएको	
२८	२०८२/०१/१४	४	भिन्न मत नभएको	
२९	२०८२/०१/१७	६	भिन्न मत नभएको	
३०	२०८२/०१/२४	६	भिन्न मत नभएको	
३१	२०८२/०२/०८	५	भिन्न मत नभएको	
३२	२०८२/०२/१२	६	भिन्न मत नभएको	
३३	२०८२/०२/२५	६	भिन्न मत नभएको	
३४	२०८२/०२/३०	७	भिन्न मत नभएको	
३५	२०८२/०३/२५	७	भिन्न मत नभएको	
३६	२०८२/०३/२९	७	भिन्न मत नभएको	

- कुनै सञ्चालक समितिको बैठक आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको भए सोको विवरण: नभएको ।

- सञ्चालक समितिको बैठक सम्बन्धी अन्य विवरण :

- सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए- नभएको (नभएको अवस्थामा बैठकको मिति सहित कारण खुलाउने):

क्र.सं.	सञ्चालक समितिको बैठकको मिति	उपस्थित संचालकको संख्या	अनुपस्थित संचालकको नाम र कारण
१	२०८२/०२/०८	५	सञ्चालक श्री नीलम बोहरा आफ्नो कार्यव्यस्थताले सञ्चालक समितिको बैठकमा उपस्थित हुन नसक्नु भएको ।

सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्स्यूट) को छुट्टै अभिलेख राखे नराखेको:	निर्णयको छुट्टै अभिलेख राखेको
सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर (दिनमा) :	(२०८१/०७/२७ देखि २०८१/०८/२३) सम्म, २६ दिन (२०८१/११/०९ देखि २०८१/१२/०६) सम्म, २६ दिन (२०८२/०२/३० देखि २०८२/०३/२५) सम्म, २६ दिन
सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति:	२०७४/०९/२५

सञ्चालक समितिको प्रति बैठक भत्ता रु.	अध्यक्ष ६,०००/ सञ्चालक ५,०००/
यस आ.व.को सञ्चालक समितिको कुल बैठक खर्च रु.	१,०४६,०००/-

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण

सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए/नभएको	भएको
एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण:	नभएको

सञ्चालकहरूको वार्षिक रूपमा सिकाई तथा पूर्णताजगी कार्यक्रम सम्बन्धी विवरण :

क्र.सं.	विषय	मिति	सहभागी सञ्चालकको संख्या	तालिम संचालन भएको स्थान
१	Program on AML/CFT, Risk Management and Corporate Governance	29th May 2025	४	चन्द्रागिरी हिल्स रिसोर्ट काठमाण्डौ

प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण:	जानकारी गराएको
- संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण,	
- निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण,	
- निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरण,	
- निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण ।	नभएको
सञ्चालकले उत्तम प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण:	
सञ्चालकहरूलाई नियमन निकाय तथा अन्य निकायहरूबाट कुनै कारवाही गरिएको भए सोको विवरण:	जानकारीमा नभएको

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

- (क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: गठन भएको ।
(ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी:

(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

क्र.सं.	नाम	पद
१	सञ्चालक श्री जीवन कुमार राई	संयोजक
२	सञ्चालक श्री युवराज राई	सदस्य
३	प्रमुख सञ्चालन अधिकृत	सदस्य
४	प्रमुख जोखिम अधिकृत, कविराज खत्री	सदस्य सचिव

(आ) समितिको बैठक संख्या : ७ वटा

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण :

- जोखिम व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन/मार्गनिर्देशन, संस्थाले निर्धारण गरेका आन्तरिक सिमा, उपयुक्त प्रचलन अनुरूप आवश्यक नीति एवम् संरचना विकास गर्नका लागि सञ्चालक समितिलाई सुझाव दिने ।
- नियमित रूपमा दवाव परीक्षण (Stress Testing) गरी सोको परिणाम माथि छलफल गरी सोका आधारमा भविष्यमा अपनाउनु पर्ने आवश्यक नीति निर्माण वा निर्णय प्रक्रियाका लागि सञ्चालक समितिमा सुझाव पेश गर्ने ।
- सञ्चालक समितिबाट भएको अख्तियार प्रत्यायोजनको सीमा तथा औचित्यता विश्लेषण गरी सञ्चालक समितिमा आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गर्ने ।

- वित्तीय संस्थाको Risk Profile तयार गरी देखिएका जोखिमको सम्बन्धमा छलफल गर्ने ।
- वित्तीय संस्थाको सम्पत्ति संरचना, ती सम्पत्तिहरू परिचालनको अवस्था, त्यसबाट प्राप्त गर्न सकिने आय, सम्पत्तिहरूको गुणस्तरमा हुने वृद्धि/ह्रास र सम्पत्ति दायित्व समिति (ALCO) बाट भएका कार्यहरूको सम्बन्धमा त्रैमासिक रूपमा विश्लेषण/समीक्षा गरी सञ्चालक समितिमा पेश गर्ने ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको : आन्तरिक नियन्त्रण पद्धतिलाई व्यवस्थित बनाउन संस्थाले विभिन्न कार्यविधीहरू बनाई लागु गरेको छ ।

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनका लागि प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशन बमोजिम विभिन्न समितिहरू गठन गरिएको छ ।

(ङ) आन्तरिक नियन्त्रण प्रणाली समिति सम्बन्धी विवरण: वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनका लागि देहाय बमोजिमको समितिहरू गठन गरिएको छ ।

- लेखापरीक्षण समिति (सञ्चालकस्तरीय)
- कर्मचारी सेवा सुविधा समिति (सञ्चालकस्तरीय)
- सम्पत्ति शुद्धीकरण निवारण समबन्धी समिति (सञ्चालकस्तरीय)
- पदपूर्ति समिति (व्यवस्थापनस्तरीय)
- सम्पत्ति दायित्व व्यवस्थापन समिति (व्यवस्थापनस्तरीय)
- खरिद समिति (व्यवस्थापनस्तरीय)
- आर्थिक निर्देशन समिति (व्यवस्थापनस्तरीय)

(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको : भएको ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण:

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभाको सूचना	राष्ट्रिय स्तरको पत्रिका	२०८१/०९/०८ मा राष्ट्रिय दैनिक पत्रिका नागरिक र २०८१/०९/०९ मा राष्ट्रिय दैनिक पत्रिका आर्थिक र मिति २०८२/०१/२६ मा राष्ट्रिय दैनिक पत्रिका नयाँ पत्रिका
विशेष साधारण सभाको सूचना	राष्ट्रिय स्तरको पत्रिका	आ.व. २०८०/०८१ मा विशेष साधारण सभा नभएको
वार्षिक प्रतिवेदन प्रकाशित	राष्ट्रिय स्तरको पत्रिका तथा वित्तीय संस्थाको वेबसाइट	२०८२/०२/१५ गते राष्ट्रिय दैनिक पत्रिका हिमालय टाइम्समा प्रकाशित
त्रैमासिक प्रतिवेदन	राष्ट्रिय स्तरको पत्रिका तथा वित्तीय संस्थाको वेबसाइट	१. प्रथम त्रयमास - २०८१/०७/०७ २. दोस्रो त्रयमास - २०८१/१०/०७ ३. तेस्रो त्रयमास - २०८२/०१/०७ ४. चौथो त्रयमास - २०८२/०४/३०
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना	सम्बन्धित नियमनकारी निकायहरूमा पत्र मार्फत	-
अन्य	-	-

(ख) सूचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहिमा परेको भए सो सम्बन्धी जानकारी : कारवाहीमा नपरेको ।

(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सम्पन्न भएको मिति : पछिल्लो वार्षिक साधारण सभा मिति २०८२/०२/०९ गते सम्पन्न भएको तथा वित्तीय संस्थाले आ.व. २०८१/८२ मा विशेष साधारण सभा नगरेको ।

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण

(क) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम, तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचारसंहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा शर्त विनियमावली/व्यवस्था भए नभएको: भएको ।

(ख) सांगठानिक संरचना संलग्न गर्ने : संलग्न

(ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण :

क्र.सं.	नाम	पद	शैक्षिक योग्यता	अनुभव
१	ज्ञानेन्द्र ईवाहाङ्ग	प्रमुख कार्यकारी अधिकृत	स्नातकोत्तर	१९ वर्ष
२	दिपेन मान सिंह प्रधान	सहायक महाप्रबन्धक	स्नातकोत्तर	१५ वर्ष

(घ) कर्मचारी सम्बन्धी अन्य विवरण :

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको :	गरेको
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया :	कर्मचारी सेवा विनियमावलिमा व्यवस्था भए बमोजिमका प्रक्रिया अपनाउने गरेको ।
व्यवस्थापन स्तरका कर्मचारीको संख्या:	२
कुल कर्मचारीको संख्या:	१८७
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको :	भएको
यस आ. व.कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या:	तालिम संख्या ५० सम्मिलित कर्मचारी १३४
यस आ.व. को कर्मचारी तालिम खर्च रु :	११,७८,५०५/-
कुल खर्चमा कर्मचारी खर्चको प्रतिशत :	१६.७७
कुल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत :	१.०६

६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण

(क) लेखासम्बन्धी विवरण :

संस्थाको पछिल्लो आ. व. को वित्तीय विवरण NFRS अनुसार तयार गरे/ नगरेको, नगरेको भए सोको कारण :	NFRS को आधारमा तयार गरिएको ।
संचालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति:	आ.व. २०८०/८१ को वित्तीय विवरण मिति २०८१/०८/२७ मा स्वीकृत भएको
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति :	२०८१/०७/०७ २०८१/१०/०७ २०८२/०१/०७ २०८२/०४/३०
अन्तिम लेखापरीक्षण सम्पन्न भएको मिति :	आ.व. २०८०/८१ को वित्तीय विवरण मिति २०८१/०८/२७ मा सम्पन्न भएको
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति :	२०८२/०२/०९
संस्थाको आन्तरिक लेखा परीक्षण सम्बन्धी विवरण :	
(अ) आन्तरिक रूपमा लेखा परीक्षण गर्ने गरिएको वा बाह्य विज्ञ नियुक्त गर्नेगरिएको	बाह्य विज्ञ नियुक्त गरेको ।
(आ) बाह्य विज्ञ नियुक्त गरिएको भए सोको विवरण	के.जे. एण्ड एशोसियेट्स चार्टर्ड एकाउण्टेण्ट्स ।
(इ) आन्तरिक लेखापरीक्षण कति अवधिको गर्ने गरिएको (त्रैमासिक, चौमासिक वा अर्धवार्षिक)	त्रैमासिक ।

(ख) लेखापरीक्षण समितिसम्बन्धी विवरण :

संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता	नाम	पद	योग्यता
	युवराज राई (संचालक)	संयोजक	स्नातकोत्तर
	बिनोद कुमार चोङ्गबाङ्ग (संचालक)	सदस्य	स्नातकोत्तर
	आन्तरिक लेखा परिक्षण विभाग प्रमुख	सदस्य सचिव	स्नातक
	क्र.स	मिति	उपस्थिति
	१	२०८१/०४/०४	२
	२	२०८१/०६/०६	३
	३	२०८१/०६/१६	२
	४	२०८१/०६/२१	३
	५	२०८१/०६/२९	३
	६	२०८१/०७/०६	३
	७	२०८१/०७/११	३
	८	२०८१/०९/२४	३
	९	२०८१/०९/२६	३
	१०	२०८१/१२/१७	२
	११	२०८२/०२/११	३
	१२	२०८२/०३/०१	३
	१३	२०८२/०३/१५	३

प्रति बैठक भत्ता रू. : ५,०००/ (पाँच हजार मात्र)

लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन सञ्चालक समितिमा पेश गरे/नगरेको

गरेको ।

७. अन्य विवरण

संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/ नलिएको	निक्षेप खाता बाहेक अन्य कुनै दायित्व नभएको ।
प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेकसूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको	नगरेको
नियमकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	भएको
नियमकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	भएको
संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलि रहेको भए सोको विवरण :	वित्तीय संस्थाको कर्जा असुली क्रममा हुने मुद्दाहरू बाहेक अन्य मुद्दा नभएका र संचालक विरुद्ध मुद्दा चलेको जानकारी नभएको ।

परिपालन अधिकृतको नाम : यान सि राई

मिति : २०८२/०९/०७

संस्थाको छाप :

प्रतिवेदन संचालक समितिबाट स्वीकृत मिति : २०८२/०९/०७

.....
 एफ. सि.ए राजेश कुमार साह
 वरिष्ठ साभेदार ,
 एनविएसएम एण्ड एशोसियेट्स
 चार्टर्ड एकाउन्टेन्ट्स,
 UDIN NO. 241223CA00546C7GNU

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको आ.व. २०८१/८२ को वार्षिक विवरण

१. संचालक समितिको प्रतिवेदन : सम्बन्धित शीर्षक अन्तर्गत समावेश गरिएको ।
२. लेखापरीक्षकको प्रतिवेदन : सम्बन्धित शीर्षक अन्तर्गत समावेश गरिएको ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण : सम्बन्धित शीर्षक अन्तर्गत समावेश गरिएको ।
४. कानुनी कारवाही सम्बन्धी विवरण :
 - (क) यस अवधिमा संगठित संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएको भए, वित्तीय संस्थाको सामान्य व्यवसायिक कारोबार सम्बन्धी मुद्दा बाहेक व्यवसायमा तात्त्विक असर पर्ने गरी वित्तीय संस्थाले वा वित्तीय संस्थाको विरुद्ध कुनै मुद्दा दायर नभएको ।
 - (ख) संगठित संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए, यस सम्बन्धी कुनै जानकारी प्राप्त नभएको ।
 - (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए यस सम्बन्धी कुनै जानकारी प्राप्त नभएको ।
५. संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण :
 - (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा: धितोपत्र बजारमा सुचिकृत रहेको यस वित्तीय संस्थाको शेयरको कारोबार मूल्य खुल्ला बजारले निर्धारण गर्ने भएकोले यस सम्बन्धमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।
 - (ख) आ.व. २०८१/८२ मा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कूल कारोबार शेयर संख्या र कारोबार दिन

त्रैमास	अधिकतम मूल्य रु	न्यूनतम मूल्य रु	अन्तिम मूल्य रु	कूल कारोवार दिन	कूल कारोवार संख्या	कूल कारोवार शेयर संख्या
प्रथम त्रैमास	१,०४१.००	६१९.३०	७७९.००	५७	४०,२४१	४,७०३,७९६
दोस्रो त्रैमास	८४०.००	६२०.००	६५०.००	५७	१६,५५२	१,९१०,३९४
तेस्रो त्रैमास	६८५.१०	५४८.००	५८०.००	५६	११,९२२	१,३१७,३३२
चौथो त्रैमास	६०१.८५	५२९.४०	५८३.६३	६३	६,९४१	७६३,५४४

(श्रोत : नेपाल स्टक एक्सचेन्ज)

६. समस्या तथा चुनौति

क) आन्तरिक समस्या तथा चुनौती

- अ) कर्जा असुलीमा देखिएको चुनौती,
- आ) बढ्दो सञ्चालन खर्च,
- इ) घट्दो खुद व्याजदर अन्तर,
- ई) सञ्चालन जोखिममा वृद्धि,
- उ) बढ्दो कर्जा नोक्सानी बापतको व्यवस्था रकम ।

ख) बाह्य समस्या र चुनौती

- अ) लगानीयोग्य वातावरणको अभाव,
- आ) घरजग्गाको सुस्त कारोबारले गैह्र बैकिङ सम्पत्ति समयमा विक्री गर्न नसक्नु,
- इ) कर्जा असुलीमा स्थानीय निकायको समन्वयकारी भूमिकाको अभाव ।

ग) रणनीति

- अ) लगानीका नयाँ क्षेत्रहरू पहिचान गरी लगानी गर्ने,
- आ) कर्मचारीहरूको निरन्तर वृत्ति विकासमा जोड दिने,
- इ) जोखिम पहिचान गरी जोखिम न्युनिकरण गर्ने,
- ई) चल्ती तथा बचत निक्षेपमा जोड,
- उ) साना तथा मझौला कर्जामा जोड,
- ए) नविनतम प्रविधिहरूको प्रयोग ।

६. संस्थागत सुशासन :

क) यस संस्थाले विद्यमान ऐन कानून तथा नीति नियम र नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनहरू मुताविक आफ्नो व्यवसाय संचालन गर्दै आएको छ ।

ख) संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षकबाट त्रैमासिक रूपमा लेखापरीक्षण गराई प्रतिवेदनमा दिइएको सुभावहरू कार्यान्वयन गर्ने तथा लेखापरीक्षण समितिले दिएका निर्देशनहरूको कार्यान्वयन गर्दै आएको छ ।

ग) आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा नेपाल राष्ट्र बैंकबाट समय समयमा हुने निरीक्षणबाट प्राप्त सूभावहरूको पुर्ण पालना गर्दै संस्थागत सुशासनलाई सुदृढ बनाउन संचालक समिति र व्यवस्थापन प्रतिबद्ध रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको मन्तव्य

गोर्खाज फाइनेन्स लिमिटेडको यस गरिमामय ३१औं वार्षिक साधारणसभाको अध्यक्षता गर्नु भएका वित्तीय संस्थाका अध्यक्षज्यू, सञ्चालकज्यूहरू, पूर्व अध्यक्षज्यूहरू तथा सञ्चालकज्यूहरू, संस्थापक लगायत सम्पूर्ण शेयरधनी महानुभावहरू, आमन्त्रित अतिथिज्यूहरू, पत्रकारज्यूहरू तथा मेरा सहकर्मी कर्मचारी साथीहरूमा म वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत एवं समस्त वित्तीय संस्था परिवारको तर्फबाट यस गरिमामय सभामा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु ।

कोभिड-१९ महामारी पश्चात् क्रमशः सुधार हुँदै गएको विश्व अर्थतन्त्र बढ्दो भूराजनीतिक तनाब र पछिल्लो समय ठूला अर्थतन्त्रहस्तीचको कठोर व्यापारिक नीतिले पुनः प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय मुद्राकोषको विश्लेषण रहेको छ । विश्वका केही राष्ट्रहरू बीच चलेको युद्ध तथा अन्तर्राष्ट्रिय बजारमा भएका पेट्रोलियम पदार्थ तथा खाद्यपदार्थको मुल्यवृद्धि, घरजग्गा व्यवसाय एवं सेयर बजारमा आएको सुस्तताले तथा बैंक तथा वित्तीय संस्था प्रति गरिएको नकारात्मक टिकाटिप्णीले समग्र कर्जा मागमा आएको कमीले यस वित्तीय संस्थाको व्यापार विस्तार एवं कर्जा असुलीमा प्रतिकूल असर पारेको छ । कर्जा असुलीको क्रममा लेखांकन भएका गैरबैंकिङ सम्पत्ति बिक्रीमा समेत पछिल्लो अवस्थाले असर परेको छ । नयाँ लगानी क्षेत्रहरूको अभाव एवं लगानी भएका कर्जाहरू असुलीमा समेत देखिएको समस्याले वित्तीय संस्थालाई दोहोरो असर परिरहेको छ । जसले गर्दा संस्थाको कर्जा तथा निक्षेप वृद्धि समेत ऋणात्मक रहेको छ । समीक्षा वर्षमा वित्तीय संस्थाको कर्जा लगानी रु ६.९४ अर्ब र निक्षेप रु ९.४७ अर्ब रहेको छ । यसै गरी वित्तीय संस्थाको पूँजीकोष अनुपात १०.४५ प्रतिशत, र प्रतिशेयर नेटवर्थ १४४.२८ रुपैयाँ रहेको छ ।

कर्मचारीहरूको वृत्ति विकास भएमा मात्र दिगो एवं भरपर्दो बैंकिङ गर्न वित्तीय संस्था सफल हुनेछ भन्ने विश्वास वित्तीय संस्थाले लिएको छ । वित्तीय संस्थामा कार्यरत १८७ जना कर्मचारीलाई एकै परिवारका सदस्य सरह लिई उनीहरूको सुख दुःखमा वित्तीय संस्था समेत सामेल हुने गरेको छ । कर्मचारीको उत्पादकत्व वृद्धि गर्न विभिन्न आन्तरिक तथा बाह्य तालिममा कर्मचारीलाई सामेल गराउने गरिएको र समीक्षा वर्षमा तालिममा रु ११.७८ लाख खर्च भएको छ । कर्मचारीहरूको समय सापेक्ष वृद्धिको लागि नियमित रूपमा कर्मचारी सुरुवा बढुवा गर्ने गरिएको छ ।

वित्तीय संस्थालाई मुलुकको एउटा अब्बल, सक्षम र विश्वसनीय वित्तीय संस्थाको रूपमा स्थापित गराउने दृढ अटोट गर्दै व्यवस्थापनले उच्च मनोबलका साथ कार्य गरिरहेकोले व्यवस्थापन माथि पूर्ण रूपमा विश्वास गरी धैर्यता देखाइ सहयोगी भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।

अन्त्यमा, वित्तीय संस्थालाई मजबुद र सफल बनाउन निरन्तर आफ्नो अमूल्य राय, सुझाव एवं मार्गदर्शन गर्नुहुने नियामक निकायहरू, वित्तीय संस्थाको प्रगतिमा अहोरात्र खटी आफ्नो सर्वोपरी योगदान दिने सञ्चालक समिति, सहकर्मी कर्मचारी साथीहरू, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि.एस. एण्ड क्लियरिङ लि., मुक्तिनाथ क्यापिटल लि., कर्जा सूचना केन्द्र लि., सेवाप्रदायक/ आपूर्तिकर्ताहरू, व्यावसायिक प्रतिष्ठानहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू तथा अन्य संघ-संस्थाहरूको सकारात्मक सहयोग र योगदानको लागि म यहाँहरू सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु र भविष्यमा समेत वित्तीय संस्थालाई अब्बल फाइनेन्स बनाउने अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त अभियानमा यहाँहरू सबैको सदा साथ, सहयोग र सद्भाव मिली रहनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।

धन्यवाद ।

ज्ञानेन्द्र ईवाहाङ्ग
प्रमुख कार्यकारी अधिकृत
मिति २०८२/०९/२९

INDEPENDENT AUDITOR'S REPORT

The Shareholders of M/s Gurkhas Finance Limited.

Report on the Audit of Financial Statements

Opinion

We have audited the financial statements of M/s Gurkhas Finance Limited, Kathmandu, Nepal (the "Finance Company") which comprises Statement of Financial Position as at Ashad 32, 2082 [July 16, 2025], Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity & Statement of Cash Flows for the year then ended and notes to the financial statements including a summary of significant accounting policies and other explanatory notes.

In our opinion, the accompanying financial statements give a true and fair view, in all material respects, of the financial position of the Finance Company as at Ashad 32, 2082 (July 16, 2025) and its financial performance and its cash flows for the year then ended on that date in accordance with Nepal Financial Reporting Standards.

Basis of Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the auditor's responsibilities for the audit of the financial statements section of our report. We are independent of the Finance company in accordance with the Institute of Chartered Accountant of Nepal's code of ethics for professional accountants together with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with those requirements. We believe that the audit evidences we have obtained are sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in the audit of the financial statements of the current period. These matters were addressed in the context of the audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report.

S.N	Key Audit Matters	Auditor's Response
1.	<p>Interest Income</p> <p>The Finance Company has implemented NRB's Guidance Note on Interest Income Recognition, 2025 effective from Shrawan 2081. The guidelines require staging of loans (Stage 1, 2, 3) with different recognition methods - accrual basis for Stage 1 & 2 based on coupon interest rate and cash basis (incremental) for Stage 3 assets. The transitional arrangement involves complex quarterly tracking at account level and reconciliation between interest suspense, accrued interest, and actual collections.</p> <p>Given the significant system changes, manual interventions during transition, and risk of misstatement in interest income, we considered this as a key audit matter.</p>	<p>Our audit approach included:</p> <ol style="list-style-type: none"> Obtained understanding of the Finance Company's implementation framework and tested quarterly interest computation processes at account level. Verified staging classification (Stage 1, 2, 3) for sample loans based on ECL guidelines and tested stage migration reports. For Stage 3 assets, tested cash basis approach by tracing collections to bank statements, recalculating interest suspense movements, and verifying that suspense doesn't exceed accrued interest.

		<p>d. Performed reconciliation between CBS interest calculations and GL entries and verified quarterly interest income aggregation.</p>
<p>2.</p>	<p>Investment Valuation, Identification, and Impairment</p> <p>Investment of the finance company comprises of investment in government bonds, T-bills, development bonds and investment in quoted and unquoted securities. The valuation of the aforesaid securities has been done in compliance with NFRS 9 and NRB Directive number 8. The investment in the government and NRB bonds and T-bills has been done on Amortized cost and rest have been valued through Fair Value through Other Comprehensive Income.</p> <p>The valuation of the investment requires special attention and further in view of the significance of the amount of the investment in the financial statement the same has been considered as Key Audit Matters in our audit.</p>	<p>Our audit approach regarding verification of process of investment valuation, identification and impairment included:</p> <ol style="list-style-type: none"> Review of the investment of the finance company and its valuation having reference to NFRS issued by the Accounting Standard Board of Nepal and NRB Directive 4 read with 8. We assessed the nature of expected cash flow of the investments as well as the business model adopted by the management on the basis of available evidences/circumstances and ensured that classification of investment is commensurate with nature of cash flow and management intention of holding the investment. For the investment valuation that are done at amortized cost, we checked the EIR and amortization schedule on test basis. For the investment valued through OCI for quoted investment, we ensured that fair valuation has been done at the closing transaction rate in NEPSE as on 16.07.2025 and for the unquoted investment the fair value has been determined based on latest available Net Assets Value (NAV), i.e., Level 3 valuation.
<p>3.</p>	<p>Impairment of Loans and Advances</p> <p>Requirement under NFRS 9 read with (carve-out on NFRS-9 issued by ICAN dated 2082/05/09 and opted by the Finance Company), Finance Company shall measure impairment loss on loans and advances at the higher of:</p> <ul style="list-style-type: none"> ▪ Amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provisioning; and ▪ Amount determined as per para 5.5 of NFRS adopting the expected credit loss model <p>As per the norms prescribed by NRB, provision at prescribed rate shall be created on loans and advances based on overdue status of loans and advances as well as utilization status of the facility, status of security, borrower's whereabouts etc.</p>	<p>Our audit approach regarding verification of impairment of loans and advances included:</p> <ol style="list-style-type: none"> Review of the overdue status of loans and advances by obtaining data from the system and matched the same with the NRB 2.2 report. Sample credit files were reviewed, among other things, from the perspective of utilization of loans and advances for intended purpose by way of scrutiny of financial statements, account movement, account turnover etc. Expected future cash flows from the individually significant loans and advances with indication of impairment are assessed on the basis of realizable value of collateral securities based on management estimate.



As per NAS 39 read with NFRS 9, impairment of loans and advances should be made on individual impairment basis for loans and advances that are individually significant and collective impairment basis for homogeneous groups of loans that are not considered individually significant. Collective impairment loss is determined after taking into account the Historical Loss Experience in portfolios of similar credit risk and Management's experienced judgment as to whether current economic and credit conditions are such that the actual level of inherent losses at the reporting date is like to be greater or less than that suggested by historical experience.

Given the fact that impairment of loans and advances under incurred loss model require assessment of future cash flows as well as historical loss experiences of portfolios. Further, impairment of loans and advances under NRB norms for loan loss provisioning will require assessment of overdue status of loans and advances and proper utilization of loan for intended purpose. Hence, assessment of availability and accuracy of required data for impairment of loans and advances under incurred loss model as well as NRB provisioning norms is regarded as key audit matters.

- d. Grouping of homogeneous group of loans was assessed on the basis of nature and purpose of loans and data of historical loss experience in portfolios are assessed on the basis of past due data from the system as well as data of loan loss provisions of the defined group in the past.

4. Information Technology General Controls

IT controls with respect to recording of transactions, generating various reports in compliance with NRB guidelines and other compliances to regulators is an important part of the process. Such reporting is highly dependent on the effective working of Core Banking Software and other allied systems.

We have considered this as key audit matter as any control lapses, validation failures, incorrect input data and wrong extraction of data may result in wrong reporting of data to the management, shareholders and regulators.

Our audit approach regarding Information technology of the Finance company is based upon the Information Technology Guidelines 2012 issued by NRB and it included:

- a. Understanding the coding system adopted by the Finance company for various categories of customers.
- b. Understanding the feeding of the data in the system and going through the extraction of the financial information and statements from the IT system existing in the Finance company.
- c. Checking of the user requirements for any changes in the regulations/ policy of the Finance company.
- d. Reviewed the reports generated by the system on sample basis. We verified the Interest income and expense booking regarding loan and deposit on test basis with the CBS or the Finance company.
- e. We relied on the IT audit conducted by the Finance Company.
- f. We verified the provisioning of the loan and advances based on ageing on the test check basis.



Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with Nepal Financial Reporting Standards, and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatements, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the finance company's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the finance company or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the finance company's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatements, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidences that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Finance company's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidences obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Finance company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidences obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Finance company to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, and content of the financial statements, including the disclosures, and whether the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

From the matters communicated with those charged with governance, we determine those matters that were of most significance in the audit of the financial statements of the current period and are therefore the key audit matters. We describe these matters in our auditor's report unless law or regulation precludes public disclosure about the matter or when, extremely rare circumstances, we determine that a matter should not be



communicated in our report because the adverse consequences of doing so would reasonably be expected to outweigh the public interest benefits of such comment.


Report on the requirement of Bank and Financial Institution Act, 2073 and Company Act, 2063

We have obtained information and explanations asked for, which, to the best of our knowledge and belief were necessary for the purpose of our audit. In our opinion, proper books of account as required by law have been kept by the organization in so far as it appears from our examination of those books of account of the Finance company. In our opinion the Statement of Financial Position, Statement of Profit or loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity & Statement of Cash Flows and off-balance sheet transactions for the period then ended and a summary of significant accounting policies and other explanatory notes have been prepared in accordance with the requirements of Companies Act, 2063 and Bank and Financial Institution Act, 2073 and are in agreement with the books of accounts maintained by the Finance company. In our opinion and to the best of information and according to the explanation given to us and from the examination of the books of accounts of the Finance company, we have not come across any case where the board of directors or any employee of the finance company have acted contrary to legal provisions relating to accounts, or committed any fraud relating to accounts or caused any loss or damage to the Finance company.

In our opinion, so far as appeared from our examination of the books, the Finance company has maintained adequate capital funds and adequate provision for possible impairment of assets in accordance with the directives issued by Nepal Rastra Bank.

To the best of our knowledge and according to the explanation given to us and from the examination of the books of accounts of the Finance company, we observed that the loans have been written off as specified; the business of the finance company was conducted satisfactorily and the finance company's transactions were found to be within the scope of its authority. We have not come across any case where the board of directors or any employee of the Finance company have acted contrary to legal provisions relating to accounts, or committed any misappropriation or caused any loss or damage to the Finance company or its property and violated any directives of Nepal Rastra Bank or acted in a manner to jeopardize the interest and security of the Finance company, its depositors and its investors.

For N. B. S. M. & Associates
Chartered Accountants



CA. Rajesh Kumar Sah, FCA
Senior Partner
Place: Kathmandu, Nepal
Date: 28/08/2082
UDIN: 251214CA00546y22mn

वित्तीय अवस्थाको विवरण

२०८२ असार ३२ सम्म (सन् २०२५ जुलाई १६ सम्म)

(रकम रु.मा)

विवरण	नोट	यस वर्ष	गत वर्ष
सम्पत्तिहरू			
नगद तथा नगद समान	४.१	१,०९२,६८१,५८९	१,६३१,८९४,९७१
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात र लिनुपर्ने बैंक तथा वित्तीय संस्थामा मौज्जात व्युत्पन्न वित्तीय उपकरण अन्य व्यापारिक सम्पत्तिहरू	४.२ ४.३ ४.४ ४.५	१,९४२,५००,४०८ - - -	८२९,८२७,५५२ - - -
वित्तीय संस्थालाई कर्जा सापटी	४.६	२५६,०२८,२४४	६७९,८४१,९३५
ग्राहकलाई कर्जा सापटी	४.७	५,७१५,७८१,७००	६,३०४,७८७,५७६
लगानी सुरक्षण पत्र	४.८	९७५,२५४,१५०	९८८,८४३,३०९
कर सम्पत्ति	४.९	३,७७८,९०१	३३,०९८,६०२
सहायक कम्पनीमा लगानी	४.१०	-	-
सम्बद्ध कम्पनीमा लगानी	४.११	-	-
सम्पत्तिमा लगानी	४.१२	४३५,४५४,०६८	३९०,४३४,५७७
सम्पत्ति तथा उपकरण	४.१३	१४९,८५१,०६७	१५१,६२७,०३४
साख तथा अमुर्त सम्पत्ति	४.१४	१,९०५,३६१	२,९२९,७८५
स्थगन कर सम्पत्ति	४.१५	२११,८५७,२६१	१४०,५७७,५६०
अन्य सम्पत्तिहरू	४.१६	१०४,१३८,७०१	७८,४४३,६४७
जम्मा सम्पत्तिहरू		१०,८८९,२३१,४४९	११,२३२,३०६,५४९
दायित्वहरू			
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	४५,३८४,९७८	१८४,६३७,९८७
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	-	-
व्युत्पन्न वित्तीय उपकरण	४.१९	-	-
ग्राहकबाट निक्षेप	४.२०	९,४२९,१०६,८६७	९,५२५,५३३,३८२
सापटी	४.२१	-	-
आ.व. को कर दायित्वहरू	४.२	-	-
व्यवस्थाहरू	४.२२	-	-
स्थगन कर दायित्व	४.२५	-	-
अन्य दायित्वहरू	४.२३	१५५,६७९,५५१	१६६,८९७,९८१
जारी गरिएको ऋण पत्र	४.२४	-	-
सुरक्षण नराखिएको सहायक आवधिक	४.२५	-	-
जम्मा दायित्वहरू		९,६३०,१७१,३९७	९,८७७,०६९,३५०
इक्विटी			
सेयर पूँजी	४.२६	८६७,९९३,८००	८६७,९९३,८००
सेयर प्रिमियम		२२,३९९,२७२	२२,३९९,२७२
संचित मुनाफा		(७०२,१९४,६४८)	(५०७,२८७,५४१)
जगेडा कोष	४.२७	१,०७०,८६१,६२६	९७२,१३१,६६८
इक्विटी धारकलाई वितरणयोग्य इक्विटी		१,२५९,०६०,०५१	१,३५५,२३७,१९९
गैर नियन्त्रण स्वार्थ			

कुल इक्विटी		१,२५९,०६०,०५१	१,३५५,२३७,१९९
कुल दायित्व र इक्विटी		१०,८८९,२३१,४४९	११,२३२,३०६,५४९
सम्भावित दायित्व र प्रतिबद्धता	४.२८	२२,८०६,२९२	८४,९०५,४३२
प्रति सेयर खुद सम्पत्ति मूल्य		१४४.२८	१५५.६०

यान सिं राई
प्रमुख वित्त अधिकृत

ज्ञानेन्द्र ईवाहाङ्ग
प्रमुख कार्यकारी अधिकृत

कल्पना खापुङ्ग
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, (एफ.सि.ए.)
वरिष्ठ साभेदार
एन.वि.एस.एम. एण्ड एसोसियेट्स
चार्टर्ड एकाउन्टेन्ट्स

युवराज राई
सञ्चालक

कर्मेन्द्र बिक्रम नेम्बाङ्ग (लिम्बु)
सञ्चालक

विनोद कुमार चोङ्गबाङ्ग
सञ्चालक

जीवन कुमार राई
सञ्चालक

मिति: २०८२/०८/२८

स्थान: डिल्लीबजार, काठमाण्डौ ।

विवरण	नोट	यस वर्ष	गत वर्ष
व्याज आम्दानी	४.२९	८९२,५७९,२५५	१,०३४,७२०,१०२
व्याज खर्च	४.३०	५९७,४९७,७८५	७३०,६०१,१८७
खुद व्याज आम्दानी		२९५,०८१,४७०	३०४,११८,९१५
शुल्क तथा कमिसन आम्दानी	४.३१	३०,६९१,८८९	४८,१५५,७०६
शुल्क तथा कमिसन खर्च	४.३२	१,२७०,२९५	१,३३६,३४३
खुद शुल्क र कमिसन आम्दानी		२९,४२१,५९४	४६,८१९,३६३
खुद व्याज, शुल्क र कमिसन आम्दानी		३२४,५०३,०६४	३५०,९३८,२७८
खुद कारोबार आम्दानी	४.३३	-	-
अन्य सञ्चालन आम्दानी	४.३४	१४,७६२,५९७	९,८७८,६१३
कुल सञ्चालन आम्दानी		३३९,२६५,६६१	३६०,८१६,८९१
ऋण र अन्य नोक्सानको लागि हानी/ (फिर्ता)	४.३५	२४६,४६१,१६८	(१९,८८४,६१९)
खुद सञ्चालन आम्दानी		९२,८०४,४९३	३८०,७०१,५०९
सञ्चालन खर्च			
कर्मचारी खर्च	४.३६	१४२,१८३,४०१	१६१,२८१,८९२
अन्य सञ्चालन खर्च	४.३७	५६,१९३,७२३	५७,१७७,५४२
ह्रासकट्टी र परिशोधन	४.३८	३७,२००,५९९	३९,१२३,९४०
सञ्चालन नाफा		(१४२,७७३,२२९)	१२३,११८,१३५
गैर सञ्चालन आम्दानी	४.३९	२,९६५,०३७	३,१५२,२८०
गैर सञ्चालन खर्च	४.४०	१३,४३७,४१६	३९,२३५,९७७
आयकर अधिको नाफा		(१५३,२४५,६०८)	८७,०३४,४३८
आयकर खर्च	४.४१		
यस आ.व. को कर		५०,३३४,२३९	२७,७४९,९४६
स्थगित कर		(८२,११६,६००)	१६,९११,६३७
यस आ.व. को नाफा		(१२१,४६३,२४७)	४२,३७२,८५५
खुद नाफा/(नोक्सान)मा हिस्सा:			
वित्तीय संस्थाका इक्विटीधारक		(१२१,४६३,२४७)	४२,३७२,८५५
गैर नियन्त्रण स्वार्थ		-	-
यस आ.व. को नाफा		(१२१,४६३,२४७)	४२,३७२,८५५

प्रति सेयर आम्दानी

प्रति सेयर आधारभूत आम्दानी

(१३.९९)

४.८८

प्रति सेयर डाइलुटेड आम्दानी

(१३.९९)

४.८८

यान सिं राई
प्रमुख वित्त अधिकृत

ज्ञानेन्द्र ईवाहाङ्ग
प्रमुख कार्यकारी अधिकृत

कल्पना खापुङ्ग
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, (एफ.सि.ए.)
वरिष्ठ साझेदार
एन.वि.एस.एम. एण्ड एसोसियेट्स
चार्टर्ड एकाउन्टेन्ट्स

युवराज राई
सञ्चालक

कर्मन्त्र बिक्रम नेम्बाङ्ग (लिम्बु)
सञ्चालक

विनोद कुमार चोङ्गबाङ्ग
सञ्चालक

जीवन कुमार राई
सञ्चालक

गोर्खाज फाइनेन्स लिमिटेड

अन्य विस्तृत आम्दानी विवरण

२०८२ असार ३२ सम्म (सन् २०२५ जुलाई १६ सम्म)

विवरण	नोट	रकम रु. मा	
		यस वर्ष	गर्त वर्ष
यस वर्षको नाफा		(१२१,४६३,२४७)	४२,३७२,८५५
आयकर पछिको अन्य विस्तृत आम्दानी			
क) नाफा र नोक्सानमा पूर्णवर्गिकरण नगरिने बस्तु			
Fair Value मा मापन गर्दा इक्विटी उपकरणको लगानीमा नाफा/(नोक्सान)		३४,०५५,०१३	८,१५१,३७१
पूर्णमूल्यांकन गर्दा खुद नाफा (नोक्सान)		-	-
परिभाषित लाभ योजनामा भएको विमाङ्किक नाफा/(नोक्सान)		२,०६७,९८६	(२,९४४,७७०)
माथीका विषय वस्तुसँग सम्बन्धित आयकर		(१०,८३६,९००)	(१,५६१,९८०)
नाफा तथा नोक्सानका लागि पुनर्वर्गिकरण नगरिने अन्य विस्तृत आम्दानी		२५,२८६,०९९	३,६४४,६२१
ख) नाफा तथा नोक्सानका लागि पूर्णवर्गिकरण नगरिने अन्य विस्तृत आम्दानी			
नगद प्रवाह हेजमा नाफा (नोक्सान)			-
विनिमय नाफा (नोक्सान) (अन्तर्राष्ट्रिय Operation का वित्तीय सम्पत्ति रूपान्तरण गर्दा)		-	-
माथीका विषय वस्तुसँग सम्बन्धित आयकर			-
नाफा अथवा नोक्सानका लागि पूर्णवर्गिकरण			-
नाफा वा नोक्सानमा लागि पुनर्वर्गिकरण हुन सक्ने अन्य विस्तृत खुद आम्दानी		-	-
ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएका सम्बद्ध संस्थाको हिस्सा		-	-
आयकर पछिको अन्य विस्तृत आम्दानी		२५,२८६,०९९	३,६४४,६२१
कुल विस्तृत आम्दानी			
वित्तीय संस्थाको इक्विटीधारक		(९६,१७७,१४८)	४६,०१७,४७६
गैर नियन्त्रित स्वार्थ			
कुल विस्तृत आम्दानी		(९६,१७७,१४८)	४६,०१७,४७६

यान सिं राई
प्रमुख वित्त अधिकृत

ज्ञानेन्द्र ईवाहाङ्ग
प्रमुख कार्यकारी अधिकृत

कल्पना खापुङ्ग
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, (एफ.सि.ए.)
वरिष्ठ साभेदार
एन.वि.एस.एम. एण्ड एसोसियेट्स
चार्टर्ड एकाउन्टेन्ट्स

युवराज राई
सञ्चालक

कर्मन्त्र बिक्रम नेम्बाङ्ग (लिम्बु)
सञ्चालक

विनोद कुमार चोङ्गबाङ्ग
सञ्चालक

जीवन कुमार राई
सञ्चालक

मिति: २०८२/०८/२८

स्थान: डिल्लीबजार, काठमाण्डौ ।

स्वामित्वकर्ताको कारोबार,	-	१३,२६६,९५६	-	(६६,४६३,३०१)	-	७४,१९३,२२५	२,०४५,०४६	०
इक्विटीमा प्रत्यक्ष लेखाङ्कन हुने								
हकप्रद र थप सार्वजनिक	-	-	-	-	-	-	-	-
सेयर जारी								
सेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-
इक्विटीधारकलाई लाभांश	-	-	-	-	-	-	-	-
बोनस सेयर जारी	-	-	-	-	-	-	-	-
नगद लाभांश भुक्तानी	-	-	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-	-	-
सेयर निष्काशन खर्च	-	-	-	-	-	-	-	-
कुल योगदान र वितरण	-	-	-	-	-	-	-	-
२०८१ असार								
मसान्तसम्मको मौज्जादत	८६७,९९३,८००	२२,३९९,२७२	४३१,८७६,९४६	१७९,६२८	४३०,७४४,४३२	(५०७,२८५,४१)	२७,६१६,८३९	१,३५५,२३७,१९९
साउन १, २०८१ सम्मको रकम	८६७,९९३,८००	२२,३९९,२७२	४३१,८७६,९४६	१७९,६२८	४३०,७४४,४३२	(५०७,२८५,४१)	२७,६१६,८३९	१,३५५,२३७,१९९
आर्थिक बर्षको विस्तृत आम्दानी								
आर्थिक बर्षको नाफा						(१२१,४६३,२४७)		(१२१,४६३,२४७)
कर पछिको अन्य विस्तृत								
आम्दानी								
Fair value मा मापन								
गर्दा इक्विटी								
उपकरणको लगानीमा								
लाम/(नोक्सान)								
परिमूल्यांकनमा खुद लाम								
(नोक्सान)								
विमाङ्कित लाम (नोक्सान)								
नगद प्रवाह हेजमा लाम								
(नोक्सान)								
विनिमय लाम (नोक्सान)								
(अन्तर्राष्ट्रिय foreign								
operation को								
वित्तीय सम्पत्ति रूपान्तरण								
गर्दा)								

आर्थिक वर्षको कुल विस्तृत आम्दानी	-	-	२३,८३८,५०९	-	(१२१,४६३,२४७)	१,४४७,५९०	(९६,१७७,१४८)	(९६,१७७,१४८)
आर्थिक वर्षमा जगडा कोषमा स्थानान्तरण	३,०५२,७४८	-	(१५,२६३,७४२)	-	१०,०५१,७३९	२,१५९,२५४	-	-
आर्थिक वर्षमा जगडा कोषबाट स्थानान्तरण	-	-	८३,४९५,५९८	-	(८३,४९५,५९८)	-	-	-
स्वामित्वकर्ताको कारोबार, इन्डिटीमा प्रत्यक्ष लेखाङ्कन हुने हकप्रद सेयर जारी	-	-	-	-	-	-	-	-
सेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-
इन्डिटीधारकलाई लामाश बोनस सेयर जारी	-	-	-	-	-	-	-	-
नागद लामाश भुक्तानी	-	-	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-	-	-
सेयर निष्काशन खर्च	-	-	-	-	-	-	-	-
कुल योगदान र वितरण	-	-	-	-	-	-	-	-
२०८२ असार	८६७,९९३,८००	२२,३९९,२७२	४३४,९२९,६९४	१७२,६२८	५१४,२४०,०३०	९०,२९५,५९०	(७०२,१९९,६४८)	१,२५९,०६०,०५१

मसात्तसम्मको मौज्जात

यान सि राई	ज्ञानेन्द्र ईवाहाङ्ग	कल्पना खापुङ्ग	सि.प. राजेश कुमार शाह, (एफ.सि.ए.)
प्रमुख वित्त अधिकृत	प्रमुख कार्यकारी अधिकृत	अध्यक्ष	वरिष्ठ साम्रोदार
युवराज राई	कर्मन्त्र बिन्धु नेम्बाङ्ग (लिम्बु)	विनोद कुमार चौङ्गाङ्ग	एन.वि.एस.एम. एण्ड एसोसियेट्स
सञ्चालक	सञ्चालक	सञ्चालक	चार्टर्ड एकाउन्टेन्ट्स
युवराज राई	कर्मन्त्र बिन्धु नेम्बाङ्ग (लिम्बु)	विनोद कुमार चौङ्गाङ्ग	जीवन कुमार राई
सञ्चालक	सञ्चालक	सञ्चालक	सञ्चालक

मिति: २०८२/०८/२८

स्थान: डिल्लीबजार, काठमाण्डौ ।



विवरण	यस वर्ष	रकम रु . मा गत वर्ष
कारोवार सञ्चालनबाट नगद प्रवाह		
व्याज आम्दानी	८८८,४८६,८८५	८२७,८०३,०१०
शुल्क तथा अन्य आम्दानी	३०,६९९,८८९	४८,९५५,७०६
लाभांश आम्दानी	२,९९०,७८९	३,९५७,३५२
अन्य सञ्चालन आम्दानी	(१६,३००,९२८)	९,८७३,५४०
व्याज खर्च	(५८७,२७४,२२५)	(७९९,००६,७४४)
कमिशन तथा शुल्क भुक्तानी	(१,२७०,२९५)	(१,३३६,३४३)
कर्मचारीलाई नगद भुक्तानी	(१३८,०९९,०३९)	(१६९,९५४,२७२)
अन्य खर्च भुक्तानी	(३९६,०९२,३०५)	(७६,५२८,९०९)
चालु सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह	(१३६,९३९,२२२)	(६९,०३६,६५९)
सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि)		
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	(१,९९२,६७२,८५७)	(५०७,६६४,९६९)
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	-	-
अन्य व्यापारिक सम्पत्ति	-	-
बैंक/वित्तीय संस्थालाई कर्जा सापटी	४२३,८९३,६९२	२९,५५४,६४४
ग्राहकलाई कर्जा सापटी	५८९,००५,८७७	(८६०,२२९,२५९)
अन्य सम्पत्ति	(७७,८७८,६९३)	३,३६८,४४८
सञ्चालन सम्बन्धी चालु दायित्वमा(कमी)/वृद्धि		
बैंक/वित्तीय संस्थालाई भुक्तानी दिनुपर्ने	(१३९,२५३,००८)	(३९२,९८४,५३८)
नेपाल राष्ट्र बैंकलाई भुक्तानी दिनुपर्ने	-	-
ग्राहकहरूबाट निक्षेप दायित्व	(९६,४२६,५९५)	१,७९७,०८३,९९२
सापटी	-	-
अन्य दायित्व	(१९,२९८,४३०)	(१९,६५८,८३८)
आयकर अधिको खुद कारोवार सञ्चालनबाट नगद प्रवाह	(५६९,५६९,०७६)	(२७,५६६,३५६)
आयकर भुक्तानी	३९,७८२,३६९	(४४,६६९,५८३)
कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	(५२९,७८६,७०७)	(७२,२२७,९३९)

लगानी कारोवारमा नगद प्रवाह

लगानी सुरक्षणपत्र खरिद	९३,५८९,९५९	(२३९,३९५,८३५)
लगानी सुरक्षणपत्र बिक्री बाट नगद प्रवाह	३९,९९७,७७३	९४२,८२३,९८६
सम्पत्ति खरीद बाट नगद प्रवाह	(३४,४००,२०७)	(५,४८७,०९४)
सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	-
अमूर्त सम्पत्ति खरीद	-	(१,०४९,३८५)
अमूर्त सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	-
लगानी सम्पत्ति खरिद	(४५,०९९,४९९)	(३५,९९७,२५०)
पट्टा सम्पत्ति खरिद	-	-
लगानी सम्पत्ति बिक्रीबाट नगद प्रवाह	-	-

व्याज आम्दानी	-	-
लाभांश आम्दानी	-	-
लगानी कारोवारमा खुद नगद प्रवाह	(३४,७१२,७६६)	(१३९,०२५,५७८)
वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह		
ऋणपत्र निष्काशनबाट प्राप्त	-	-
ऋणपत्रको भुक्तानी	-	-
सुरक्षण नराखेको सहायक आवधिक ऋणबाट प्राप्त	-	-
सुरक्षण नराखेको सहायक आवधिक ऋण भुक्तानी	-	-
शेयर निष्काशनबाट प्राप्त	-	-
लाभांश भुक्तानी	-	-
व्याज खर्च	-	-
अन्य भुक्तानी र आम्दानी	२५,२८६,०९९	८१,७५९,०५९
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	२५,२८६,०९९	८१,७५९,०५९
नगद/नगद समानमा भएको खुद वृद्धि/(कमी)	(५३९,२१३,३८२)	(१२९,४९४,४५८)
नगद/नगद समानको शुरु मौज्जात साउन १, २०८१	१,६३१,८९४,९७१	१,७६१,३८९,४२९
नगद/नगद समानको विनिमय दरमा भएको परिवर्तनबाट आम्दानी/खर्च	-	-
नगद तथा नगद समान मौज्जात आषाढ मसान्त २०८२	१,०९२,६८१,५८९	१,६३१,८९४,९७१

यान सिं राई
प्रमुख वित्त अधिकृत

ज्ञानेन्द्र ईवाहाङ्ग
प्रमुख कार्यकारी अधिकृत

कल्पना खापुङ्ग
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, (एफ.सि.ए.)
वरिष्ठ साभेदार
एन.वि.एस.एम. एण्ड एसोसियेट्स
चार्टर्ड एकाउन्टेन्ट्स

युवराज राई
सञ्चालक

कर्मन्ध्र बिक्रम नेम्बाङ्ग (लिम्बु)
सञ्चालक

विनोद कुमार चोङ्गबाङ्ग
सञ्चालक

जीवन कुमार राई
सञ्चालक

मिति: २०८२/०८/२८

स्थान: डिल्लीबजार, काठमाण्डौ ।

गोर्खाज फाइनेन्स लिमिटेड
वितरण योग्य नाफा वा नोक्सान सम्बन्धी विवरण
२०८२ असार ३२ सम्म (सन् २०२५ जुलाई १६ सम्म)
(नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार)

विवरण	वित्तीय संस्था	
	यस वर्ष	गत वर्ष
नाफा/नोक्सान सम्बन्धी विवरणका आधारमा खुद नाफा/नोक्सान	(१२१,४६३,२४७)	४२,३७२,८५५
विनियोजन :		
क) साधारण जगेडा	(३,०५२,७४८)	(१३,२६६,९५६)
ख) सटही घटबढ कोष		-
ग) पुँजी चुक्ता कोष		-
घ) संस्थागत सामाजिक उत्तरदायित्व कोष	-	(४२३,७२९)
ङ) कर्मचारी तालिम कोष	(२,१५९,२५४)	(१,६२६,३१८)
च) अन्य		
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	-	५,०००
फेयर भ्यालु रिजर्भबाट फिर्ता	१५,२६३,७४२	२३,९६९,९२६
नियामनकारी समायोजन अधिको नाफा/नोक्सान	(१११,४११,५०८)	५१,०२२,७७९
नियामनकारी समायोजन :		
क) असुल हुन बाँकी व्याज(-)/अघिल्लो वर्षको असुल हुन बाँकी व्याज असुली	५,७०७,७४६	२१,४५५,८५६
ख) ऋण नोक्सानी व्यवस्था (-) वृद्धि (+)		
ग) लगानीको सम्भावित जोखिम वापत व्यवस्थामा कमी (-) वृद्धि (+)		
घ) गैर बैंकिङ्ग सम्पत्तिमा कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	२९,२४८,२९४	२६,५३३,८२८
ङ) स्थगित कर सम्पत्तिको लेखाङ्कन (-) फिर्ता (+)	(११२,१९५,५६३)	१८,४७३,६१७
च) ख्याति पहिचान (-)/ख्यातिको हानी (+)		-
छ) Bargain Purchase Gain (-) फिर्ता (+)		-
ज) बीमाङ्कीक नोक्सान पहिचान (-) फिर्ता (+)		-
झ) अन्य (+/-)	(६,२५६,०७५)	-
आ. व. २०८१/८२ को वितरणको लागि उपलब्ध खुद नाफा	(१९४,९०७,१०६)	११७,४८६,०८०
सञ्चित मुनाफाको सुरुको मौज्जात	(५०७,२८७,५४१)	(६२४,७७३,६२१)
गत वर्षको समायोजन		
वितरण:		-
बोनस शेयर		-
नगद लाभांश		
आषाढ २०८२ मा बाडँफाडँका लागि उपलब्ध कुल सञ्चित मुनाफा	(७०२,१९४,६४८)	(५०७,२८७,५४१)
वार्षिकिकरण प्रति शेयर वितरण योग्य मुनाफा	(८०.९०)	(५८.४४)

यान सिं राई
प्रमुख वित्त अधिकृत

ज्ञानेन्द्र ईवाहाङ्ग
प्रमुख कार्यकारी अधिकृत

कल्पना खापुङ्ग
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, (एफ.सि.ए.)
वरिष्ठ सार्भेदार
एन.वि.एस.एम. एण्ड एसोसियेट्स
चार्टर्ड एकाउन्टेन्ट्स

युवराज राई
सञ्चालक

कर्मन्त्र बिक्रम नेम्बाङ्ग (लिम्बु)
सञ्चालक

विनोद कुमार चोड्ढाङ्ग
सञ्चालक

जीवन कुमार राई
सञ्चालक

आधारभूत लेखा नीतिहरू

१. रिपोर्टिङ संस्था

गोर्खाज फाइनेन्स लिमिटेड (यस पछि वित्तीय संस्था भनिएको) नेपाल राष्ट्र बैंकबाट "ग" वर्गको इजाजतपत्र प्राप्त संस्था हो । साविक काठमाडौं फाइनेन्स लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५१/०४/११ मा दर्ता भई नेपाल राष्ट्र बैंकबाट कारोवार इजाजत प्राप्त गरी मिति २०५१/०७/२४ देखि विधिवत रूपमा कारोवार सञ्चालन गरिरहेकोमा साविकका गोर्खा डेभलपमेन्ट बैंक (नेपाल) लि. र काठमाडौं फाइनेन्स लिमिटेडबीच एक आपसमा सफलतापूर्वक मर्ज भई मिति २०७२/१२/२८ देखि गोर्खाज फाइनेन्स लि.को नामबाट कारोवार गरिरहेको यस संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको छ । यस वित्तीय संस्थाको प्रधान कार्यालयसहित २६ वटा शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५ वटा एटीएम सञ्चालनमा रहेको छ ।

वित्तीय संस्था कम्पनी ऐन, २०६३ अनुसार पब्लिक कम्पनीको रूपमा सञ्चालित रहेको छ र नेपाल स्टक एक्सचेन्जमा GUFLL को रूपमा कारोबार भइरहेको छ ।

वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९(३) बमोजिमको वित्तीय कारोबार सेवाहरू उपलब्ध गराइरहेको छ ।

२. वित्तीय विवरण तयार पार्दाका आधारहरू

२.१ अनुपालन सम्बन्धी उद्घोषण

वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरू (वासलात, नाफा/नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, नगद प्रवाह विवरण तथा वार्षिक लेखा नीतिसहितका लेखा सम्बन्धी टिप्पणी) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (Institute of Chartered Accountants of Nepal – ICAN) द्वारा अनुपालनको लागि सुचित गरिएका नेपाल वित्तीय प्रतिवेदन मान (Nepal Financial Reporting Standard – NFRS) अनुसार तथा प्रचलित नियमकानून बमोजिम तयार पारिएका छन् ।

२.२ वित्तीय विवरणको समीक्षा अवधि र अनुमोदन

समीक्षा अवधि भन्नाले नेपाली पात्रो (वि.सं.) अनुसार वर्षको श्रावण (मध्य जुलाई) को पहिलो दिनदेखि अर्को वर्षको आषाढ (मध्य जुलाई) को अन्तिम दिनसम्मको अवधि हो ।

	वि.सं.	इ.सं.
यस वर्ष	२०८१/८२	२०२४/२५
गत वर्ष	२०८०/८१	२०२३/२४
यस वर्ष को अवधि	श्रावण १, २०८१ देखि आषाढ ३२, २०८२ सम्म	जुलाई १६, २०२४ देखि जुलाई १६, २०२५ सम्म
गत वर्ष को अवधि	श्रावण १, २०८० देखि आषाढ ३१, २०८१ सम्म	जुलाई १७, २०२३ देखि जुलाई १५, २०२४ सम्म

NFRS बमोजिम तयार गरिएको वित्तीय विवरणमा आर्थिक वर्ष २०८१/८२ को वित्तीय कार्यसम्पादन तथा २०८२ आषाढ ३२ गतेको वित्तीय अवस्थाका साथै अधिल्लो आ.व. २०८०/८१ को तुलनात्मक

विवरण प्रस्तुत गरिएको छ । उक्त वित्तीय विवरण वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८२/०८/२८ गते आइतबार बसेको बैठक नं. ५३५ ले स्वीकृत गरी वार्षिक साधारण सभाबाट अनुमोदनको निमित्त सिफारिस गरेको छ ।

२.३ कार्यात्मक तथा प्रस्तुतीकरण मुद्रा (Functional and Presentation Currency)

वित्तीय संस्था सञ्चालनमा भएको प्राथमिक आर्थिक वातावरणको मुद्रा - नेपाली रुपैयाँमा नै वित्तीय विवरणहरू प्रस्तुत तथा मापन गरिएको छ । वित्तीय जानकारीहरू पनि नेपाली रुपैयाँमा प्रस्तुत गरिएको छ । समीक्षा अवधिमा वित्तीय विवरणको प्रस्तुतीकरण र कार्यात्मक मुद्रामा कुनै परिवर्तन आएको छैन । अन्यथा उल्लेख भएको बाहेक अंकहरूलाई निकटतम रुपैयाँमा उल्लेख गरिएको छ ।

२.४ अनुमान, धारणा र स्वविवेकको प्रयोग (Use of Estimates, Assumptions and Judgment)

NFRS बमोजिम वित्तीय प्रतिवेदन बनाउँदा उपयुक्त तथा समुचित अनुमान (Estimate), धारणा (Assumption), तथा स्वविवेक (Judgement) लाई आधार बनाउनुपर्ने हुन्छ जसको असर लेखा नीति तथा सम्पत्ति, दायित्व, आम्दानी र खर्चमा पर्दछ । वास्तविक रकम अनुमान भन्दा फरक हुन सक्छ ।

वित्तीय संस्था व्यवस्थापनले त्यस्तो अनुमान र धारणा निरन्तर पुनरावलोकन गर्दछ र परिवर्तन भएको अवस्थामा त्यसको असर जुन अवधिमा परिवर्तन भएको हो सोही अवधि र आउने अवधिमा लेखाङ्कन गरिन्छ ।

लेखा नीतिहरू प्रयोग गर्दाका अनुमान तथा स्वविवेक प्रयोग भएका क्षेत्रहरू निम्नानुसार उल्लेखित छन् जसले वित्तीय संस्थाको वित्तीय विवरणमा महत्वपूर्ण असर गर्दछन् ।

२.४.१ संस्थाको निरन्तरता/अविच्छिन्नता

वित्तीय संस्थाको सञ्चालक समितिले संस्थाको निरन्तर सञ्चालन हुन सक्ने क्षमताको मूल्याङ्कन गरेको छ र संस्था अविच्छिन्न रूपमा सञ्चालन हुन पर्याप्त श्रोतहरू छन् भनी विश्वस्त छ । साथै सञ्चालक समितिले वित्तीय संस्थाको अविच्छिन्न रूपमा सञ्चालन हुन सक्ने क्षमतामा ह्रास पुऱ्याउने खालको कुनै घटना वा अवस्थाको जानकारी पाएको छैन र वित्तीय संस्थालाई खारेजीमा लैजाने वा सञ्चालन रोक्ने अभिप्राय रहेको छैन । तसर्थ वित्तीय विवरणहरू संस्थाको निरन्तरता/अविच्छिन्नतामा आधारित रहेर तयार पारिएको छ ।

२.४.२ वित्तीय उपकरणको फेयर भ्याल्यू

स्वतन्त्र रूपमा खरिद बिक्री हुने बजार भएको अवस्थामा वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको फेयर भ्याल्यू बजार मूल्यबाट निर्धारण गरिन्छ र बजार मूल्य उपलब्ध नभएमा स्वविवेकको प्रयोग गरिन्छ । वित्तीय उपकरणहरूको मूल्याङ्कन सम्बन्धी विस्तृत विवरण लेखा सम्बन्धी टिप्पणीमा उल्लेख गरिएको छ ।

२.५ लेखा नीतिमा परिवर्तन

वित्तीय संस्थाले NFRS को अनुपालना गर्नको निम्ति आवश्यकता अनुरूप लेखानीति परिवर्तन गरेको छ । विस्तृत लेखा नीतिहरू

बुँदा नं. ३ मा खुलाइएका छन् । लेखा नीतिमा भएको परिवर्तनको समायोजन परिवर्तन लागू भएको मितिमा संचित मुनाफामा (र आवश्यक भएमा जगेडा कोषमा) गरिएको छ । समीक्षा अवधिमा NAS 17 को सट्टा NFRS 16 Leases लागू भएको हुँदा सोहि बमोजिम वित्तीय संस्थाले पट्टासम्बन्धी लेखा नीति परिवर्तन गरेको छ ।

२.६ डिस्काउन्टीङ (Discounting)

स्थिर प्रकृतिको सम्पत्ति तथा दायित्वमा डिस्काउन्टिङ को प्रभाव उल्लेखनिय भएमा डिस्काउन्टिङ गरिएको छ ।

२.७ वित्तीय विवरण तयार पार्ने उत्तरदायित्व

कम्पनी ऐन २०६३ बमोजिम वित्तीय संस्थाको वित्तीय विवरण तयार तथा प्रस्तुत गर्ने दायित्व संचालक समितिमा निहित रहेको छ ।

२.८ वित्तीय विवरणको प्रस्तुती

वित्तीय विवरण NAS 1 (Presentation of Financial Statements) अनुसार प्रस्तुत गरिएको छ ।

२.९ उल्लेखनीयता तथा एकत्रीकरण

NAS 1 अनुसार वित्तीय विवरणमा हरेक समान प्रकारका उल्लेखनीय वस्तुहरूलाई अलग्गै वर्गमा प्रस्तुत गरिएको छ । कार्य र प्रकृति छुट्टाछुट्टै भएका उल्लेखनीय वस्तुहरूलाई पनि अलग्गै प्रस्तुत गरिएको छ । अफसेट गर्ने कानुनी अधिकार वित्तीय संस्थासँग भएको अवस्थामा वा खुद आधारमा वा सँगसँगै राफसाफ गर्ने वित्तीय संस्थाको नियत भएको अवस्थामा मात्रै वित्तीय सम्पत्ति र वित्तीय दायित्वहरूलाई अफसेट गरी खुद रकम वित्तीय अवस्थाको विवरणमा प्रस्तुत गरिएको छ । आम्दानी र खर्चलाई लेखामानहरूले व्यवस्था गरेको अवस्थामा मात्रै अफसेट गरिएको छ ।

२.१० तुलनात्मक विवरण

वित्तीय संस्थाको वित्तीय विवरणले गत वर्षसँगको तुलनात्मक विवरणको जानकारी प्रदान गर्दछ । नयाँ NFRS अनुसारको परिवर्तन बाहेक वित्तीय संस्थाले गत वर्षकै लेखा नीतिहरू लागू गरेको छ । त्यसैगरी समीक्षा अवधिको प्रस्तुतिसँग एकरूपताको लागि तुलनात्मक विवरणहरू आवश्यकता अनुसार पुनर्वर्गिकरण गरिएको छ । गत वर्षको तुलनात्मक विवरण प्रस्तुत गर्दा कुनै परिवर्तन गरिएको छैन ।

३. आधारभूत लेखामान नीति

वित्तीय संस्थाको वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका आधारभूत लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा लेखिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ । वित्तीय विवरणहरूको तयारीका लागि निश्चित लेखा अनुमानहरूको प्रयोग आवश्यक पर्दछ । वित्तीय विवरणहरू तयार गर्नका लागि गरिएका महत्वपूर्ण निर्णय, अनुमानहरू र तिनका प्रभावहरू विस्तृतमा उल्लेख गरिएको छ ।

क्र.सं.	लेखा नीति	नोट
३.१	मापनको आधार	
३.२	एकीकरणको आधार	
३.३	नगद वा नगद समान	४.१

३.४	वित्तीय सम्पत्ति र वित्तीय दायित्व	
३.५	व्यापारिक सम्पत्ति	४.५
३.६	व्यूत्पन्न सम्पत्ति र दायित्वहरू	
३.७	सम्पत्ति र उपकरण	४.१३
३.८	अमूर्त सम्पत्ति/साख	४.१४
३.९	लगानी सम्पत्ति	४.१२
३.१०	आयकर	४.९
३.११	निक्षेप, जारी गरिएका ऋण सुरक्षणपत्र र सुरक्षण नराखिएको सहायक आवधिक ऋण	४.१७, ४.२०, ४.२४, ४.२५
३.१२	व्यवस्थाहरू	४.२२
३.१३	आम्दानी लेखाङ्कन	४.२९, ४.३१, ४.३३, ४.३४, ४.३९
३.१४	व्याज खर्च	४.३०
३.१५	कर्मचारी लाभ	४.२३
३.१६	पट्टा	
३.१७	विदेशी मुद्रा कारोबार	
३.१८	वित्तीय जमानत र कर्जा प्रतिबद्धता	
३.१९	सेयर पूँजी र कोष	४.२६, ४.२७
३.२०	प्रतिसेयर आम्दानी	
३.२१	ईकाई रिपोर्टिङ	
३.२२	प्रतिवेदन मिति पछिका घटनाहरू	
३.२३	नगद प्रवाह विवरण	
३.१ मापनको आधार		

३.१ मापनको आधार

वित्तीय अवस्थाको विवरणमा भएका निम्न विषयहरू बाहेक वित्तीय विवरण ऐतिहासिक लागतको आधारमा तयार गरिएको छ :

कर्मचारीको लागि व्यवस्था गरिएको परिभाषित लाभ दायित्व (Defined Benefit Obligation) लाई कुल लाभ दायित्वको वर्तमान मूल्यबाट योजना सम्पत्तिको फेयर भ्याल्यू घटाई लेखाङ्कन गरिएको ।

Fair Value Through Profit or Loss / Fair Value Through OCI मा मापित ईक्वीटिमा गरिएको लगानी ।

३.२ वित्तीय विवरण एकीकृत गर्ने आधार

क) व्यवसाय संयोजन र ख्याति

समीक्षा वर्षमा वित्तीय संस्थाले कुनै पनि व्यापार एकीकरण (Business Combination) गरेको छैन र ख्याती बापत कुनै पनि रकम पहिचान गरेको छैन ।

३.३ नगद वा नगद समान

नगद तथा नगद समान अन्तर्गत नगद मौज्जात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात, माग तथा अल्प सुचनामा प्राप्त हुने रकम र तीन महिनाभन्दा कम भुक्तानी अवधि भएका लगानी पर्दछन् । नगद तथा नगद समानसम्बन्धी विस्तृत विवरण लेखा सम्बन्धी टिप्पणीको ४.९ मा उल्लेख गरिएको छ ।

३.४ वित्तीय सम्पत्ति र वित्तीय दायित्व

क) पहिचान

वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वहरू शुरुवातमा अनुबन्धित भएको मितिमा पहिचान गरिन्छ । यसमा नियमित व्यापारको तरिका समावेश हुन्छ जस अन्तर्गत वित्तीय सम्पत्तिको खरिद बिक्री गर्दा बजारले स्थापना गरेको नियम अनुसार सम्पत्ति हस्तान्तरण हुन्छ । प्रारम्भिक पहिचानमा वित्तीय उपकरणको वर्गीकरण प्राप्ति गर्दाको उद्देश्य, विशेषता तथा व्यवस्थापनको नियतमा निर्भर रहन्छ ।

ख) वर्गीकरण

वित्तीय सम्पत्ति

NFRS 9 अनुसार Fair Value Through Profit or Loss मा मापन हुने बाहेकका सबै वित्तीय उपकरणहरू शुरुवातमा उपकरण खरिद वा जारी गर्दा लागेको खर्च समेत जोडी फेयर भ्याल्यूमा मापन गरिन्छ । Fair Value Through Profit or Loss मा मापन हुने वित्तीय सम्पत्ति र दायित्वसँग सम्बन्धित कारोबार खर्च (Transaction Cost) लाई नाफा नोक्सान विवरणमा राखिन्छ ।

शुरुवातमा पहिचान गर्दा वित्तीय सम्पत्तिलाई निम्नानुसार वर्गीकरण गरिन्छ :

- १) Amortised Cost मा मापन गरिने वित्तीय सम्पत्ति
- २) Fair Value Through Profit or Loss मा मापन गरिने वित्तीय सम्पत्ति
- ३) Fair Value Through OCI मा मापन गरिने वित्तीय सम्पत्ति वित्तीय सम्पत्तिको तत्पश्चात्को मापन ती सम्पत्तिको वर्गीकरणमा निर्भर रहन्छ ।

ग) वर्गीकरण

१) Amortised Cost मा मापन गरिने वित्तीय सम्पत्ति

यस वर्गको वित्तीय सम्पत्ति प्रारम्भमा फेयर भ्याल्यूमा कारोबार खर्च जोडी मापन गरिन्छ र तत्पश्चात् प्रभावी व्याज विधि अनुसार परिशोधित लागतमा मापन गरिन्छ भने कुनै क्षय भएको अवस्थामा सो समेत घटाईन्छ । यस्तो सम्पत्ति प्रत्येक समीक्षा वर्षको अन्त्यमा पुनरावलोकन गरी क्षय हुने संकेतहरू रहे नरहेको यकिन गरिन्छ । परिशोधित लागतमा निकालिएको ब्याज रकम र क्षय भई हुने नोक्सानीलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

वित्तीय सम्पत्ति वा दायित्वको परिशोधित लागत भनेको त्यो रकम हो जसमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको प्रारम्भिक लेखाङ्कन गरिएको रकममा साँवाको भुक्तानी घटाई, प्रभावी व्याज विधिद्वारा मापन गरिएको संचित परिशोधन रकम (प्रारम्भिक रकम र परिशोधित रकमको भिन्नता) घटाई अथवा जोडी र क्षतिको कारण हुने नोक्सानी घटाई आएको रकमलाई बुझिन्छ ।

क्षय हुने संकेत भएको अवस्थामा सम्पत्तिको किताबी मूल्य र भविष्यका अनुमानित नगद प्रवाहलाई प्रभावी व्याज दरद्वारा डिस्काउन्टिङ

गरी निकालिएको वर्तमान मूल्य बीचको फरकको रूपमा आउने नोक्सानीलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ । भविष्यमा परिस्थितिमा परिवर्तन भई त्यस्तो नोक्सानी कम हुन गएमा, नाफा नोक्सान विवरणमा नोक्सानी उल्टि गरिन्छ । परिशोधित लागतमा मापन गरिएका प्रमुख वित्तीय सम्पत्तिहरू देहाय बमोजिम रहेका छन् :

ग्राहक कर्जा तथा सापट, धितोपत्र बजारमा सूचिकृत नभएका र तल उल्लेखित बाहेकका वित्तीय सम्पत्तिहरू परिशोधित लागतमा मापन गरिएका छन् :

वित्तीय संस्थाले अल्पकालमै बिक्री गर्ने नियत राखेको र शुरुवातमै Fair Value Through Profit or Loss वर्गमा समावेश गरेको ।

वित्तीय संस्थाले शुरुवातमै Fair Value Through OCI वर्गमा समावेश गरेको ।

वित्तीय संस्थाले सारभूत रूपमा सम्पूर्ण शुरुवाती लगानी अनुबन्धित नगद प्रवाहबाट परिपुर्ति गर्न नसक्ने अवस्था भएमा (क्षयीकरण भएको अवस्थामा बाहेक) ।

शुरुवाती मापनपश्चात् कर्जा तथा सापट प्रभावी व्याज दर प्रयोग गरी परिशोधित लागतमा मापन गरिन्छ भने क्षय भएको अवस्थामा सो समेत घटाईन्छ । परिशोधन गरी निकालिएको ब्याज रकमलाई नाफा नोक्सान विवरणको 'ब्याज आम्दानी' मा लेखाङ्कन गरिन्छ । क्षय भई हुने नोक्सानीलाई नाफा नोक्सान विवरणको 'कर्जा नोक्सानी व्यवस्था/नोक्सानी व्यवस्थाबाट फिर्ता' शिर्षकमा लेखाङ्कन गरिन्छ ।

परिशोधित लागत (Amortized cost) मा मापन हुने कर्मचारी कर्जा आफ्ना कर्मचारीहरूलाई सहूलियत ब्याजदरमा घर कर्जा र कर्मचारी अधिविकर्ष कर्जा प्रवाह गर्ने वित्तीय संस्थाको नीति रहेको छ । वित्तीय संस्थाले कर्मचारी कर्जाको मापन परिशोधित लागतमा गरेको छ । वित्तीय संस्थाले शुन्य व्याजदर (हायर पर्चेज कर्जा दुई पाङ्ग्रे) र कोषको लागत (कर्मचारी अधिविकर्ष कर्जा) मा कर्मचारीलाई कर्जा प्रदान गर्ने भएता पनि परिशोधित लागत मापन गर्ने प्रयोजनको लागि आधार दरलाई बजार ब्याजदरको रूपमा लिएको छ । कर्जाको शुरुवाती किताबी मूल्य तथा फेयर भ्याल्यूको फरकलाई अग्रिम कर्मचारी सुविधाको रूपमा लेखाङ्कन गरिएको छ ।

२) Fair Value Through Profit or Loss मा मापनगरिने वित्तीय सम्पत्ति

यस्तो वित्तीय सम्पत्ति प्रारम्भमा फेयर भ्याल्यूमा मापन गरिन्छ । शुरुवाती पहिचान पश्चात् Fair Value Through Profit or Loss मा मापन गरिने सबै वित्तीय सम्पत्तिहरू फेयर भ्याल्यूमा नै मापन गरिन्छ । फेयर भ्याल्यूमा हुने परिवर्तनबाट सिर्जित नाफा नोक्सानलाई जुन अवधिमा नाफा नोक्सान भएको हो त्यहि अवधिको नाफा नोक्सान विवरणमा प्रस्तुत गरिन्छ ।

धितोपत्र बजारमा कारोबार हुने वित्तीय सम्पत्तिको फेयर भ्याल्यू समीक्षा अवधिको अन्त्यको बजार मूल्य (बिक्रिको लागि अनुमानित लागत नघटाई) को आधारमा तय गरिन्छ । बजार मूल्य लिँदा अन्तिम मूल्य (Closing Price) लिइन्छ ।

३) **Fair Value Through OCI** मा मापन गरिने वित्तीय सम्पत्ति यस्तो वित्तीय सम्पत्ति सुरुवाती पहिचान पश्चात् फेयर भ्याल्यूमा मापन गरिन्छ । प्राप्ती नभएका नाफा नोक्सान (Unrealized Gains and Losses) 'अन्य विस्तृत आम्दानी' हुँदै ईक्वीटि अन्तर्गत 'फेयर भ्याल्यू जगेडा कोष' मा पहिचान गरिन्छ । लगानी निसर्ग भएमा संचित नाफानोक्सानलाई 'अन्य विस्तृत आम्दानी' हुँदै पुनः फिर्ता गरिन्छ । वित्तीय संस्थाले एउटै धितोपत्रमा एकपटकभन्दा बढि लगानी गरेको अवस्थामा First-In-First-Out आधारमा निसर्ग गरेको मानिन्छ । Fair Value Through OCI मा मापन गरिने वित्तीय लगानी धारण गर्दाको लाभांश रकमलाई भुक्तानी पाउने अधिकार स्थापित भएपश्चात् नाफानोक्सान विवरणमा 'अन्य संचालन आम्दानी' मा पहिचान गरिन्छ ।

फेयर भ्याल्यूमा भएको परिवर्तनलाई अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरिन्छ । त्यसको स्थगन करमा पर्ने असर समेत अन्य विस्तृत आम्दानीमा नै लेखाङ्कन गरिन्छ । यस वर्गको वित्तीय सम्पत्तिको निसर्ग भएमा निसर्ग अघि OCI मा लेखाङ्कन गरिएको नाफा/नोक्सानलाई ईक्विटी समायोजन गरिन्छ भने निसर्गबाट प्राप्त रकम र किताबि मूल्यबीचको फरकलाई नाफा नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्व

सुरुवातमा वित्तीय संस्थाले वित्तीय दायित्वको वर्गीकरण निश्चय गर्दछ । सोहि क्रममा वित्तीय दायित्वहरूलाई निम्नानुसार वर्गीकरण गरिन्छ:

- क. **Fair Value Through Profit or Loss** मा मापन गरिने वित्तीय दायित्व
- ख. **Amortised Cost** मा मापन गरिने वित्तीय दायित्व

Fair Value Through Profit or Loss मा मापन गरिने वित्तीय दायित्व

व्यापारिक प्रयोजनको लागि धारण गरिएका र सुरुवाति पहिचानमा Fair Value Through Profit or Loss भनी इङ्कित गरिएका वित्तीय दायित्व Fair Value Through Profit or Loss मा मापन गरिने वित्तीय दायित्व अन्तर्गत पर्दछन् । सुरुवाति पहिचान पश्चात् यस्ता दायित्वहरूलाई फेयर भ्याल्यू मा मापन गरिन्छ र फेयर भ्याल्यूमा परिवर्तन भएमा नाफा नोक्सानमा देखाइन्छ ।

Amortised Cost मा मापन गरिने वित्तीय दायित्व

वित्तीय संस्थाले जारी गरेका वित्तीय उपकरणमध्ये Fair Value Through Profit or Loss मा वर्गीकरण नगरिएका दायित्वहरू Amortised Cost मा मापन गरिने वित्तीय दायित्व हुन् ।

शुरुको मापन पश्चात् यस्ता वित्तीय दायित्वलाई प्रभावी व्याज दर विधि प्रयोग गरी परिशोधित लागतमा मापन गरिन्छ । परिशोधन गरी निकालिएको ब्याज रकमलाई नाफा नोक्सान विवरणको 'ब्याज खर्च' मा लेखाङ्कन गरिन्छ । वित्तीय दायित्व निसर्ग हुँदा आउने नाफानोक्सानलाई पनि नाफा नोक्सान विवरणमा नै देखाइन्छ ।

पुनरवर्गिकरण

समीक्षा अवधिमा कुनै पनि वित्तीय सम्पत्ति पुनरवर्गिकरण गरिएको छैन ।

घ) पहिचानको समाप्ती

वित्तीय सम्पत्तिको पहिचानको समाप्ती

वित्तीय संस्थाले कुनै वित्तीय सम्पत्ति (अथवा वित्तीय सम्पत्तिको वा समान वित्तीय सम्पत्तिको समुहको अंश) देहायको अवस्थामा पहिचानबाट हटाउँछ :

- सम्पत्तिको नगद प्रवाहमा भएको अधिकार समाप्त भएमा वा
- वित्तीय संस्थाले सो सम्पत्तिको नगद प्रवाहमा भएको अधिकार हस्तान्तरण गरेमा वा
- वित्तीय संस्थाले प्राप्त गर्ने नगद प्रवाह 'Pass-Through' Arrangement अनुरूप अविलम्ब तेश्रो पक्षलाई भुक्तानी गर्ने दायित्व ग्रहण गरेमा र वित्तीय संस्थाले सो सम्पत्तिको सम्पूर्ण जोखिम तथा प्रतिफल हस्तान्तरण गरेमा वा जोखिम तथा प्रतिफल हस्तान्तरण नगरी र आफैँसँग समेत नराखी उक्त सम्पत्तिको नियन्त्रण हस्तान्तरण गरेमा ।

वित्तीय सम्पत्तिको पहिचान समाप्त हुँदा सम्पत्ति (वा सम्पत्तिको अंश) को किताबी मूल्य र निसर्गबाट प्राप्त मूल्य (कुनै नयाँ सम्पत्ति दायित्व धारण गरेको समेत) बीचको फरक रकम तथा सो सँग सम्बन्धित अन्य विस्तृत आम्दानीमार्फत् लेखाङ्कन गरिएको संचित नाफा वा घाटाको रकमलाई नाफा नोक्सान ईक्वीटिमा लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्वको पहिचानको समाप्ती

दायित्व जिम्मेवारी राफसाफ, रद्द गरेमा वा दायित्वको म्याद समाप्त भएमा कुनै वित्तीय दायित्वको पहिचानको समाप्ती हुन्छ । हालको वित्तीय दायित्व सोही साहुको अर्को वित्तीय दायित्वसँग मूलभूत रूपमा भिन्न शर्त लागू हुने गरी प्रतिस्थापन गरिएमा वा हालको दायित्वको शर्तहरू मूलभूत रूपमा परिमार्जन गरिएमा त्यस्तो प्रतिस्थापन वा परिमार्जनलाई हालको वित्तीय दायित्वको पहिचानको समाप्तीको रूपमा तथा नयाँ दायित्वको पहिचानको रूपमा लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्वको किताबी मूल्य र निसर्ग हुँदा तिरेको मूल्यमा हुने फरकलाई नाफा नोक्सान खातामा लेखाङ्कन गरिन्छ ।

वित्तीय उपकरणको अफसेटिङ्ग

वित्तीय सम्पत्ति र वित्तीय दायित्व अफसेट गरी खुद रकम वित्तीय अवस्थाको विवरणमा तब मात्र प्रस्तुत गरिन्छ जब वित्तीय संस्थासँग अफसेट गर्ने कानुनी अधिकार हुन्छ र वित्तीय संस्थाले सम्पत्ति र दायित्व खुद आधारमा वा एकैसाथ राफसाफ गर्ने नियत राख्दछ । व्यापारिक गतिविधि जस्ता समान कारोबारको नाफा तथा नोक्सानलाई वा NFRS बमोजिम अफसेट गर्न मिल्ने आम्दानी तथा खर्चलाई अफसेट गरि देखाइएको छ ।

ङ) फेयर भ्याल्यूको निर्धारण

मापन मितिमा बजार सहभागीहरूबीच व्यवस्थित कारोबार हुँदा सम्पत्ति बिक्री गर्दा पाइने वा दायित्व हस्तान्तरण गर्दा तिर्ने मूल्य नै 'फेयर भ्याल्यू' हो । फेयर भ्याल्यूको मापन सम्पत्ति बिक्री गर्ने वा दायित्व हस्तान्तरण गर्ने कारोबार देहायको स्थानमा हुन्छ भन्ने अनुमानमा आधारित हुन्छ :

- सम्पत्ति वा दायित्वको मुख्य बजारमा वा
 - मुख्य बजार नभएको खण्डमा सम्पत्ति वा दायित्वको सबैभन्दा लाभदायक बजारमा
- वित्तीय विवरणमा फेयर भ्याल्यूमा मापन वा प्रस्तुत गरिएका

सम्पूर्ण सम्पत्ति र दायित्वहरूलाई Fair Value Hierarchy अनुसार वर्गिकरण गरिएको हुन्छ जसको व्याख्या तल गरिएको छ :

- तह १ - अंकित बजार मूल्यमा आधारित मूल्याङ्कन विधि सक्रिय बजारमा समान उपकरणको अंकित मूल्य भएका वित्तीय उपकरण । उपलब्ध भएमा वित्तीय संस्थाले वित्तीय उपकरणको फेयर भ्याल्यू सक्रिय बजारको अंकित मूल्य वा Dealer Price Quotations को आधारमा कारोबार खर्च नघटाइकन गर्दछ । अंकित मूल्यहरू सहजै र नियमित रूपमा उपलब्ध भएमा र बजारले तटस्थ (Arm's Length) आधारमा हुने वास्तविक र नियमित कारोबारलाई प्रतिनिधित्व गर्ने बजारलाई सक्रिय मानिन्छ ।
- तह २ - अवलोकनयोग्य आगतहरूमा आधारित मूल्याङ्कन विधि : सक्रिय वा निष्कृत्य बजारमा समान वा उस्तै प्रकारका उपकरणको अंकित मूल्य भएका तथा अवलोकनयोग्य आगत (Observable Inputs) भएका आन्तरिक विधि प्रयोग गरी मूल्याङ्कन गरिएका वित्तीय उपकरण । यदि वित्तीय उपकरणको सक्रिय बजार उपलब्ध नभएमा बैंकले मूल्याङ्कन विधि प्रयोग गरी फेयर भ्याल्यूको मापन गर्दछ । त्यस्ता विधिहरूमा हालसालै जानकारी तथा ईच्छुक सहभागीहरूबीच तटस्थ (Arm's Length) आधारमा भएको कारोबारको सूचनाको प्रयोग, मूलभूत रूपमा उस्तै उपकरणको वर्तमान फेयर भ्याल्यूको प्रयोग, डिस्काउन्टिङ गरिएको नगद प्रवाहको विश्लेषण तथा Option Pricing Models पर्दछन् । छनोट गरिएको मूल्याङ्कन विधिले बजार आगतहरूको अधिकतम प्रयोग गर्ने, अनुमानहरूमा सकभर कम निर्भर हुने र बजार सहभागीहरूले मूल्य निर्धारण गर्दा ख्याल गर्ने कारक तत्वहरूको संयोजन गर्ने गर्दछ, साथै वित्तीय उपकरण मूल्याङ्कन गर्न प्रयोग हुने स्वीकार्य आर्थिक विधिसँग मिल्दो हुन्छ । मूल्याङ्कन विधिका आगतहरूले बजारका आकांक्षाहरूको र वित्तीय उपकरणमा निहित जोखिम प्रतिफल मापकको प्रतिनिधित्व गर्दछन् । वित्तीय संस्थाले मूल्याङ्कन विधिहरूको मान्यताको परिषण समान उपकरणको अवलोकनयोग्य कारोबारको मूल्यको आधारमा वा अन्य उपलब्ध बजारका तथ्याङ्कका आधारमा गर्दछ ।
- तह ३ - उल्लेखनीय रूपमा अवलोकन गर्न नसकिने आगतहरूमा आधारित मूल्याङ्कन विधि : एक वा एक भन्दा बढी उल्लेखनीय रूपमा अवलोकन गर्न नसकिने आगत (Unobservable Inputs) भएका मूल्याङ्कन विधिबाट मूल्याङ्कित वित्तीय उपकरण । निश्चित वित्तीय उपकरणहरू वर्तमान बजार कारोबार वा अवलोकनयोग्य बजार तथ्याङ्क उपलब्ध नभएका मूल्याङ्कन विधि प्रयोग गरी फेयर भ्याल्यूमा रेकर्ड गरिन्छ । तिनीहरूको फेयर भ्याल्यू वास्तविक बजार कारोबारहरूको आगत वा मूल्यका आधारमा परिषण भएको र वित्तीय संस्थाको सबैभन्दा उपयुक्त विधिका सबैभन्दा राम्रो अनुमान प्रयोग भएको मूल्याङ्कन विधिबाट मापन गरिन्छ ।

च. क्षय/हानी/नोक्सानी

वित्तीय संस्थाले हरेक आर्थिक वर्षको अन्त्यमा वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहको क्षय भएको कुनै वस्तुगत संकेत छ छैन भनी मूल्याङ्कन गर्दछ । सम्पत्तिको प्रारम्भिक लेखांकन पश्चात् यदि एक वा बढी घटनाहरूको परिणाम स्वल्प क्षय भएको वस्तुगत

प्रमाण/संकेत छ र त्यो घटना (वा घटनाहरू) का कारण वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहको भविष्यमा हुने अनुमानित नगद प्रवाहमा पर्ने प्रभाव विश्वसनीय तवरबाट अनुमान गर्न सकिन्छ भने वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा क्षय भएको मानिन्छ । वित्तीय सम्पत्तिमा क्षय भएको वस्तुगत प्रमाणमा निम्न कुराहरू पर्न सक्दछ : ऋणी वा ऋणीको समूह उल्लेखनीय वित्तीय कठिनाईमा रहेमा, ऋणी टाट पल्टिने सम्भावना देखिएमा, सांवा वा ब्याज तिर्न ढिलाई वा असक्षम भएमा तथा अवलोकनयोग्य तथ्यांकले अनुमानित भविष्यको नगद प्रवाहमा उल्लेखनीय गिरावट आउने संकेत गरेमा जस्तै: आर्थिक वातावरणमा भएको परिवर्तन कर्जा भुक्तानीको असक्षमतासंग मेल खाएको अवस्था ।

१. परिशोधित लगातमा मापन गरिएका वित्तीय सम्पत्तिको क्षय Segmentation

Adaptation of the Expected Credit Loss (ECL) requires the grouping of the financial assets of the Bank into segments and subsegments wherever applicable. The level of segmentation for the ECL computation is as follows:

Portfolio ID	Portfolio Name	Portfolio ID	Portfolio Name
100	Business Term Loan	300	Real Estate Loan
101	Business Overdraft Loan	301	Home Loan
102	Business Working Capital Loan	400	Vehicle Loan – Personal
103	SME Loan	401	Vehicle Loan – Commercial
200	Loan Against Fixed Deposit	500	Personal Overdraft Loan
201	Loan Against Gold and Silver	501	Professional Loan
203	Loan Against Securities	502	Personal Term Loan
900	Other Loans	600	Deprived Sector Loan

Impairment as per ECL Model

GUFL has implemented the expected credit loss model from F.Y 2081/82 in accordance with the requirements of NFRS-9 and ECL Guidelines for BFIs-2024 issued by Nepal Rastra Bank.

Expected Credit Losses

Expected Credit Losses are a probability weighted estimate of credit losses over the expected life of the financial instrument. It represents the difference between cash flows that are due to an entity in accordance with the contract and cash flows that entity expects to receive. ECL impairment model incorporates more forward looking approach and assesses significant change in credit risk in determining impairment as against existing incurred loss approach.

Expected Credit Loss Framework under NFRS-09

Staging

For the measurement of ECL, finance have segregated its financial instruments in three stages. All loans are allocated to one of these three stages depending on the credit risk since initial recognition on the basis of quantitative and qualitative factors. Furthermore, transferring from one stage to another stage has also been considered as prescribed in ECL Guidelines.

Stage	Stage 1	Stage 2	Stage 3
Classification	Performing (No significant increase in credit risk "SICR")	Underperforming (Significant increase in credit risk "SICR")	Non-Performing (Credit Impaired)
Expected Credit Loss	12 Month ECL	Lifetime ECL	Lifetime ECL
Interest Income (Guidance Note on Interest Income Recognition, 2025.	the accrued interest income during the quarter + any interest suspense at the beginning of the quarter.	the accrued interest income during the quarter + any interest suspense at the beginning of the quarter.	only cash interest received during the quarter (On Incremental Basis)
Based on days past due (DPD)	<= 1 month	>1 month but <= 3 months	>3 months

Measurement of ECL

Finance shall measure expected credit losses of a financial instrument in a way that reflects:

- an unbiased and probability-weighted amount that is determined by evaluating a range of possible outcomes;
- the time value of money; and
- reasonable and supportable information that is available without undue cost or effort at the reporting date about past events, current conditions and forecasts of future economic conditions.

The Expected Credit Loss is calculated as the following, which is applied to each loan pool at various stages:

$$ECL = PD \times LGD \times EAD \times \text{Discount Factor}$$

Components of ECL Model

Exposure at Default (EAD)

Exposure at Default (EAD) refers to the expected exposure to a borrower at the event of default. This is dynamic in nature and keeps changing when the borrower repays his debt or obligation or take additional debt. EAD is booked as financial assets of Bank. For closed-end loans, EAD is capped at the maximum contractual period of credit risk exposure. For revolving facilities (e.g., overdrafts, credit cards) BFIs cannot rely solely on the contractual period unless historical evidence supports that exposure never exceeds it. Also, a longer exposure period may be required based on historical and forward-looking data.

Methods of EAD calculation are as under:

- For All Loan Products, EAD = Outstanding principal + Accrued interest.

Interest computed based on Guidance Note on Interest Income Recognition, 2025.

Probability of Default (PD) PD is an estimate of the likelihood of a default over a given time horizon. PD percentage is calculated for each loan account separately and is determined by using available historical observations along with other data sources, including external credit ratings and other qualitative factors like Real GDP, Agricultural GDP, Inflation Rate, Unemployment, Interest Rates, Foreign Exchange Rate and Stock Index. However, Finance has not included its internal rating in the estimation process.

- Stage 1: All loans in stage 1 moving into stage 3 in 12 - months time.
- Stage 2: All loans in stage 2 moving into stage 3 in the maximum lifetime of the loans under observation.
- Stage 3: Taken as 100% for loan becomes overdue for 3 months.

ECL Model-TTC PD to PIT-PD

- **Through-the-Cycle Probability of Default (TTC PD)** measures a borrower's long-term average default risk, smoothing short-term economic fluctuations. The finance uses 5 years of historical default data to determine TTC PD. After applying the transition analysis, the derived PD estimates are then aggregated and averaged to compute the TTC-PD. However, Finance's internal rating has not been incorporated in the current estimate.

- **Conversion of TTC PD to Point-in-Time PD (PIT PD) by using Vasicek Formula:**

In contrast, Point-in-Time (PIT) PD estimates the likelihood of default based on current economic conditions and borrower-specific factors, making it more sensitive to short-term changes. For the calculation of PIT PD, the finance has adjusted TTC PD against the macro-economic variables using Vasicek Single Factor Model.

The Policy states the Vasicek Formula to be

$$PD(t) = \Phi \left[\frac{\Phi^{-1}(PD_0) + \rho * \Phi^{-1}(M)}{\sqrt{(1 - \rho^2)}} \right]$$

Where,

PD(t) = The conditional probability of default at time t.

Φ = The cumulative distribution function (CDF) of the standard normal distribution.

Φ⁻¹ = The inverse of the cumulative distribution function (also known as the quantile function of the standard normal distribution).

PD₀ = The initial or long-term average probability of default for the borrower (unconditional PD).

ρ = The asset correlation factor, which reflects the correlation between the borrower's asset value and the systemic risk factor (or macroeconomic risk factor).

M = The macroeconomic factor that affects all borrowers (systemic risk).

√(1 - ρ²) = The adjustment for idiosyncratic risk (risk specific to the individual borrower that is uncorrelated with systemic risk).

- **Calculation of PIT PD & Marginal PD for each year**

Using Vasicek formula, PIT PD is calculated. In order to determine the marginal PD term structure, finance needs to compute the cumulative PIT PD at the end of each period such that the difference between Cumulative Life-time PIT PD between two periods is the marginal PD. Finance has forecasted the PIT PD at the end of each year upto 2049 by considering the forecast of Macroeconomic Variable.

Loss Given Default (LGD)

LGD represents the portion of a financial asset's exposure that is expected to be lost if the borrower defaults. It is typically expressed as a percentage of the EAD and forms a key component in the calculation of ECL. According to the Finance's ECL policy, LGD models is developed gradually based on historical data, historical experience of cash recovery from defaults (including settlements), cost and time of recoveries and all other relevant and supportable information (including forward looking information).

- Stage 1 (12-month LGD): For loans/Loan pools in Stage 1, LGD is typically calculated based on expected recoveries and collateral values over a 12-month period.
- Stage 2 & 3 (Lifetime LGD): For loans/Loan pools in Stage 2 or 3 (loans with a significant increase in credit risk or that are in default), LGD must reflect the expected loss over the entire life of the loan, incorporating any changes in recoveries, collateral values, or macroeconomic conditions.

About Collateral and Recovery Rate

- Collateral Information: Where loans are collateralized, data on the collateral type, value, and potential recovery from the collateral in case of default.
- Recovery Rate (RR) represents the percentage of the exposure that is expected to be recovered in case of default. The recovery rate is calculated as:
- Recovery Rate (RR) = Recovered Amount/ Exposure at Default (EAD)
- And LGD=1-RR

The Finance has applied LGD to individual account level. In case of loans and advances (Loan Against FD, Share Loan, Real Estate Loan, Home Loan, Personal Overdraft Loan, Personal Term Loan and Loan Against Gold & Silver) backed by collateral, necessary haircut has been applied as per the guidelines issued by Nepal Rastra Bank. In case of other remaining loans, recovery rate of Loans & Advances calculated using the historical data has been used for calculating LGD. Back testing of LGD is conducted on sampling basis with coordination with finance departments.

Discount Factor

The Effective Interest Rate (EIR) is the key discount rate used for the purpose of ECL measurement. It represents the rate that exactly discounts the expected future cash flows (both principal and interest) of a financial instrument to its gross carrying amount at the time of initial recognition. The EIR can be calculated for individual loans or for the pool of loans depending on the choice of mechanism used for ECL calculation. Coupon rate of loan has been considered by finance as effective interest rate since transaction cost associated with extending credit facility is nominal.

Impairment Charge: Higher of ECL or as per incurred loss model

As prescribed by NRB as the regulatory backstop measure, GUFL recognizes impairment on credit exposures as the higher of the total ECL calculated under NFRS 9 or the existing regulatory provisions in Unified Directives.

Particulars	Amount
Impairment as per existing regulatory provisions	1,163,842,761.40
ECL as per NFRS 9	855,491,228.94
Recognized Impairment (whichever is higher)	1,163,842,761.40

Annexure-1

Extract of financial statements for the quarter ended 32nd Ashad 2082

(in '000)

Financial Statement Items	Gross Carrying Amount			ECL Provision			ECL Coverage Ratio		
	Stage 1	Stage 2	Stage 3	Stage 1	Stage 2	Stage 3	Stage 1	Stage 2	Stage 3
On Balance Sheet Items:									
Loan and Advances	5,118,818	704,261	1,119,363	140,053	79,055	636,382	2.02%	1.14%	9.17%
Off Balance Sheet Items:									

२. OCI मार्फत् मापन गरिएका लगानीको क्षय

वित्तीय संस्थाले हरेक आर्थिक वर्षको अन्त्यमा Fair value through OCI मा मापन गरिएका लगानीमा क्षय भए नभएको समीक्षा गर्दछ । यस वर्गमा पर्ने ऋणपत्रमा क्षय भएको वस्तुगत संकेतमा निष्काशनकर्ता उल्लेखनीय वित्तीय कठिनाईमा हुनु, करारका सर्तको उल्लङ्घन जस्तै ब्याज वा साँवा नतिर्नु वा ढिला तिर्नु आदि पर्दछन् ।

क्षय नोक्सानीको फिर्ता

यदि क्षय नोक्सानीको रकम पछिको अवधि (subsequent period) मा घटेमा र त्यो घटेको रकम क्षय नोक्सानी लेखाङ्कन गरेको समयभन्दा पछिको घटनासँग वस्तुनिष्ठ तवरले सम्बन्धित भएमा वढी भएको क्षय नोक्सानी व्यवस्था रकमलाई घटाई नोक्सानी फिर्ता गरिन्छ । यस्तो फिर्ता रकमलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

परिशोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको अपलेखन असुलीको यथार्थपरक सम्भावना नदेखिएमा वित्तीय सम्पत्ति (सम्बन्धित नोक्सानी व्यवस्थासमेत) सामान्यतया आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । वित्तीय सम्पत्तिको सुरक्षण गरिएको अवस्थामा सामान्यतया धितोको निसर्गबाट प्राप्त हुने रकम प्राप्त भएपश्चात् अपलेखन गरिन्छ ।

धितोको मूल्याङ्कन

वित्तीय संस्थाले वित्तीय सम्पत्तिमा हुने जोखिम घटाउन सम्भव भएसम्म धितोको सुरक्षण खोज्छ । धितोको विभिन्न रूप हुन्छ जस्तै नगद, धितोपत्र, क्रेडिट/ग्यारेन्टिको पत्र, घरजग्गा, आसामी, स्टक, अन्य सम्पत्ति तथा क्रेडिट अनुवर्तिहरू जस्तै नेटिङ्ग सम्भौता । धितोको उचित मूल्याङ्कन सामान्यतया सुरुमा र तत्पश्चात् नेपाल राष्ट्र बैंकबाट जारी मार्गदर्शनका आधारमा गरिन्छ । घरजग्गाजस्तो गैर वित्तीय धितोको मूल्याङ्कन स्वतन्त्र मूल्याङ्कनकर्ता लगायतका तेस्रो पक्षले उपलब्ध गराउने विवरण र लेखा परिषण भएको वित्तीय विवरणका आधारमा गरिन्छ ।

पुनर्स्थापित सम्पत्ति वा बैंकमा हक हस्तान्तरण भएको सम्पत्ति

पुनर्स्थापित सम्पत्ति स्वयम् भोगचलन गर्नु वा निसर्ग गर्नु उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्नु वित्तीय संस्थाको नीति रहेको छ । कर्जा चुक्ता गर्न असक्षम ऋणीको धितो foreclosure को रूपमा वा ऋण चुक्ताको अंश भई वित्तीय संस्थाले प्राप्त गरेको स्थिर सम्पत्तिलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय संस्थाले लगानी सम्पत्ति वा सम्पत्तिको भाग भनेर अभिलेख गरेको छैन ।

गैर वैकिङ्ग सम्पत्ति मानिएको पुनर्स्थापित धितो त्यस्तो सम्पत्ति हो जुन वित्तीय संस्थाले कर्जा तथा सापटीको सुरक्षणको रूपमा लिएको र पछि कर्जा असुलीको क्रममा सकारको हुन्छ । यस्ता सम्पत्तिहरू उचित बजार मूल्य र ऋणीबाट असुल गर्न बाँकी कूल रकममध्ये जुन कम हुन्छ, त्यसमा मूल्याङ्कन गरिन्छ र बाँकी रकमलाई नाफा नोक्सान खातामा सोहि वर्ष खर्च लेखिन्छ, साथै लगानी सम्पत्तिको रूपमा वर्गिकरण गरिन्छ ।

गैर वित्तीय सम्पत्तिहरूको क्षय

वित्तीय संस्थाले हरेक समीक्षा वर्षको अन्त्यमा सम्पत्तिमा क्षय भएको कुनै संकेत छ छैन भनी मूल्याङ्कन गर्दछ । कुनै संकेत भएको अवस्थामा वा अनिवार्य वार्षिक क्षयको परिषण गर्नुपर्ने अवस्थामा बैंकले सो सम्पत्तिको पुनः प्राप्ति रकम (Recoverable amount) को अनुमान गर्दछ । पुनः प्राप्ति रकम भनेको कुनै सम्पत्ति वा नगद प्रवाह गर्ने ईकाई (Cash Generating Unit) को फेयर मूल्यबाट बिक्री गर्दा लाग्ने खर्च घटाई आउने मूल्य (fair value less cost to sell) र प्रयोग मूल्य (value in use) मध्ये जुन बढी हुन्छ, त्यो रकम हो । यदि सम्पत्ति वा नगद प्रवाह गर्ने ईकाईको किताबी मूल्य पुनः प्राप्ति मूल्य भन्दा बढी भएमा सम्पत्तिमा क्षय भएको मानिन्छ र त्यसलाई पुनः प्राप्ति रकममा भारेर देखाइन्छ ।

प्रयोग मूल्य निर्धारण गर्न भविष्यको अनुमानित नगद प्रवाहलाई कर अधिको डिस्काउन्ट दर प्रयोग गरी वर्तमान मूल्यमा डिस्काउन्टिङ्ग गरिन्छ जुन दरले पैसाको समयको मूल्य (Time Value Of Money) र सम्पत्तिको निर्दिष्ट जोखिमलाई प्रतिबिम्बित गर्दछ । फेयर मूल्यबाट बिक्री गर्दा लाग्ने खर्च घटाई आउने मूल्य निर्धारण गर्न उपयुक्त मूल्याङ्कन विधि प्रयोग गरिन्छ ।

३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति र दायित्वहरू ती सम्पत्ति र दायित्वहरू हुन् जसलाई वित्तीय संस्थाले निकट भविष्यमा बिक्री गर्ने वा पुनर्खरिद गर्ने उद्देश्य सहित लिएको हुन्छ वा छोटो अवधिको लाभ वा अवस्थिति लिनको लागि वित्तीय संस्थाले राखेको हुन्छ ।

व्यापारिक सम्पत्ति र दायित्वहरूलाई प्रारम्भिक रूपमा Fair Value मा लेखाङ्कन गरिन्छ र त्यसपछि वित्तीय अवस्थाको विवरणमा Fair Value मा मापन गरिन्छ भने कारोबार खर्चलाई नाफा वा नोक्सानमा लेखाङ्कन गरिन्छ । Fair Value मा भएको सबै परिवर्तनलाई नाफा वा नोक्सान खातामा Fair Value मानिए जसरी नै खुद व्यापारिक आम्दानीको रूपमा लेखाङ्कन गरिन्छ ।

३.६ व्युत्पन्न सम्पत्ति र दायित्वहरू (Derivative assets and derivative liabilities)

फरवार्ड विदेशी विनिमय सम्झौता जस्ता व्युत्पन्न वित्तीय उपकरणहरूको मूल्याङ्कन बजारका अवलोकन योग्य आगतहरू सम्मिलित मूल्याङ्कन विधि प्रयोग गरी गरिन्छ । Forward pricing model धेरै जसो प्रयोग हुने मूल्याङ्कन विधि हो जसमा foreign exchange spot र forward premiums जस्ता विभिन्न आगतहरू समावेश हुन्छन् ।

फरवार्ड सम्झौता भनेको निश्चित परिमाणको वित्तीय उपकरण, वस्तु (commodity) वा वैदेशिक मुद्रा निश्चित मूल्यमा निश्चित मितिमा हस्तान्तरण गर्ने वा राफसाफ हुने गरी गरिने अग्रिम खरिद बिक्रि सम्झौता हो ।

व्युत्पन्न मानिएका सम्पूर्ण सम्झौताहरूलाई व्यापारिक वा गैर व्यापारिक जुनसुकै प्रयोजनको लागि धारण गरिएको भएता पनि वित्तीय अवस्थाको विवरणमा फेयर भ्याल्यूमा प्रस्तुत गरिन्छ । फेयर भ्याल्यूमा हुने परिवर्तनलाई Mid exchange rate प्रयोग गरी वर्षान्तमा मूल्याङ्कन गरिन्छ । व्युत्पन्न वित्तीय उपकरणमा हुने नाफा वा घाटालाई नाफा/नोक्सान विवरणको 'खुद व्यापारिक आम्दानी' मा लेखाङ्कन गरिन्छ ।

३.७ सम्पत्ति र उपकरण

क) लेखांकन र मापन

पहिचान

सम्पत्ति, प्लान्ट र उपकरण यस्ता मूर्त वस्तु हुन् जुन उत्पादन वा सेवा प्रदान गर्न, भाडामा दिन वा प्रशासनिक कार्यका निम्ति प्रयोग हुन्छन् र एक वर्ष भन्दा बढी अवधिको लागि प्रयोग गरिने अपेक्षा राखिन्छ । वित्तीय संस्थाले NAS 16 (Property, Plant and Equipment) को आधारमा यस्ता सम्पत्तिको लेखाङ्कन गर्दछ । यदि सम्पत्ति र उपकरणसँग सम्बन्धित भविष्यका आर्थिक लाभहरू वित्तीय संस्थामा प्रवाहित हुने सम्भावना रहेको र लागत विश्वसनीय ढंगमा मापन गर्न सकिन्छ भने सम्पत्ति र उपकरणलाई पहिचान गरिन्छ ।

मापन

पहिचानयोग्य सम्पत्ति, प्लान्ट र उपकरण प्रारम्भमा लागत रकममा मापन गरिन्छ । लागत रकममा सम्पत्ति प्राप्त गर्नको निम्ति भएको खर्च र तत्पश्चात् सम्पत्तिमा थप वस्तु जोड्न वा सट्टा गर्न लाग्ने खर्च सामेल गरिन्छ । आफै निर्माण गर्ने सम्पत्तिको लागतमा कच्चा पदार्थ र प्रत्यक्ष श्रमको खर्चका साथै सम्पत्तिलाई प्रयोगयोग्य बनाउन लाग्ने अन्य कुनै प्रत्यक्ष सम्बन्धित खर्च र सम्पत्तिलाई नष्ट गर्न वा सम्पत्ति रहेको स्थानबाट हटाई सो स्थानलाई पूर्व स्वरूपमा फर्काउन लाग्ने खर्च पनि जोडिन्छ । सम्बन्धित उपकरणको अभिन्न अंगको रूपमा रहने खरिद गरिएको सफ्टवेयरलाई कम्प्युटर उपकरणमा नै पूँजीकृत गरिन्छ । यदि कुनै सम्पत्ति वा उपकरणको अंश वा पूर्जाको उपयोगी अवधि भिन्न भएमा त्यसलाई उक्त सम्पत्तिको मुख्य अंश मानी बाँकी अंशभन्दा छुट्टै तवरले लेखाङ्कन गरिन्छ ।

लागत विधि

सम्पत्ति र उपकरण नियमित लाग्ने सम्भार खर्च बाहेकको लागतबाट संचित ह्रास कट्टी र संचित क्षय नोक्सानी घटाउँदा आउने रकममा प्रस्तुत गरिन्छ । त्यस्तो लागतमा पहिचानका शर्तहरू पुरा भएको

अवस्थामा उपकरणको अंश/पाटपूर्जा सट्टा गर्न लागेको खर्च पनि समावेश हुन्छ ।

पुनरमूल्याङ्कन विधि

वित्तीय संस्थाले कुनै पनि वर्गको जग्गा तथा भवन वा अरु सम्पत्तिमा पुनरमूल्याङ्कन विधि लागु गरेको छैन ।

पछि आउने खर्च

सुरुवाती पहिचान पश्चात् सम्पत्ति, प्लान्ट र उपकरणको भाग/अंश/पाटपूर्जा फेरन लाग्ने खर्च त्यस भागसँग सम्बन्धित भविष्यका आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना रहेमा र त्यसको लागत विश्वसनीय रूपमा मापन गर्न सकिने भएमा खर्चहरू पूँजीकरण गरिन्छ । सम्पत्ति, प्लान्ट र उपकरणको नियमित लाग्ने सम्भार खर्च नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

पहिचानको समाप्ती

बिक्रि गरिएमा वा भविष्यका आर्थिक लाभको अपेक्षा नरहेमा त्यस्तो सम्पत्ति, प्लान्ट र उपकरणको किताबी मूल्यलाई पहिचानबाट हटाइन्छ । पहिचानबाट हटाउँदा सिर्जना भएको नाफा नोक्सानलाई नाफा नोक्सान विवरणमा राखिन्छ । प्रतिस्थापन गर्दाको लागत सम्पत्ति, प्लान्ट र उपकरणको किताबी मूल्यमा समावेश गरिएको भएमा प्रतिस्थापित भागको बाँकी किताबी मूल्यलाई पहिचानबाट हटाइन्छ । उल्लेखनीय परिषण खर्चहरू (inspection costs) पूँजीकृत गरिन्छ । त्यसरी प्रत्येक पटक पूँजीकरण गर्दा पछिल्लो परिषण खर्चको बाँकी रहेको किताबी मूल्यलाई पहिचानबाट हटाइन्छ ।

ह्रास कट्टी

समीक्षा अवधिमा बैकले सम्पत्ति, प्लान्ट र उपकरणको ह्रासकट्टी गणना गर्ने विधि घट्दो दर विधिबाट समदर विधिमा परिवर्तन गरेको छ ।

सम्पत्ति, प्लान्ट र उपकरणको ह्रासकट्टी योग्य रकमलाई सम्पत्तिको उपयोगी अवधिको आधारमा बाँडफाँड गरी निम्नानुसार ह्रासकट्टी गरिएको छ :

विवरण	अनुमानित उपभोग अवधि(वर्षमा)	अनुमानित अन्तिम मूल्य
भवन	५०	५
लिजहोल्ड सम्पत्ति	५	०
कम्प्युटर	५	०
यातायातका साधानहरू	१०	५
फर्निचर, कार्यालय सामान	७	३
मेसिनरी	१०	५
अन्य सामान	५	०

वर्षको विभिन्न समयमा खरिद गरिने सम्पत्तिको ह्रासकट्टी खरिद गरिएको मिति वा प्रयोगयोग्य मितिमध्ये जुन अघि हुन्छ सोही अनुसार समानुपातिक आधारमा गरिन्छ ।

अनुमानमा परिवर्तन

सम्पत्तिको शेष मूल्य, उपयोगी अवधि र ह्रासकट्टी विधि प्रत्येक वर्षान्तमा पुनरावलोकन गरी आवश्यक परे समायोजन गरिन्छ । यस

वर्ष वित्तीय संस्थाले सम्पत्ति, प्लान्ट र उपकरणको ह्यासकट्टी गणना गर्ने विधि घट्टो दर विधिबाट समदर विधिमा परिवर्तन गरेको छ ।

कार्य प्रगति भईरहेका पूँजीगत खर्च (Capital Work in Progress)
पूँजीगत प्रकृतिका यस्ता खर्चहरू भवन निर्माण, ठूला प्लान्ट र मेशिनरी तथा प्रणालीको विकाससंग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन् । यस्तो खर्चलाई सम्पत्ति प्रयोग योग्य भएपछि अर्थात् सम्पत्तिको अवस्थिति र अवस्था व्यवस्थापनले चाहे अनुसार प्रयोग गर्न योग्य भएपछि सम्बन्धित सम्पत्तिको शिर्षकमा लेखाङ्कन गरिन्छ । कार्य प्रगति भईरहेका पूँजीगत खर्चलाई लागतबाट कुनै संचित क्षय नोक्सानी घटाई आउने रकममा प्रस्तुत गरिन्छ ।

३.८ अमूर्त सम्पत्ति/साख

अमूर्त सम्पत्तिहरूमा वित्तीय संस्थाले खरीद गरेको सफ्टवेयर पर्दछ । सफ्टवेयर लागत मूल्यमा सञ्चित ह्यासकट्टी र सञ्चित क्षय नोक्सानी घटाए पछि आउने रकममा मापन गरिन्छ । सफ्टवेयरलाई, प्रयोगको लागि उपलब्ध मिति देखि समदर विधि अनुसार, अनुमानित उपयोगी अवधिमा नाफा वा नोक्सान हिसाबमा अपलेखन गरिन्छ । हालको र तुलनात्मक अवधिको लागि सफ्टवेयरको अनुमानित उपयोगी अवधि पाँच वर्ष रहेको छ । परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ ।

लेखाङ्कन

अमूर्त सम्पत्ति वस्तु वा सेवाको उत्पादन वा आपूर्तिमा प्रयोगकोलागि अरूलाई भाँडामा दिन वा प्रशासनिक उद्देश्यका लागि राखिएको भौतिक रूप नभएको पहिचान योग्य गैह्र मौद्रिक सम्पत्ति हो । लागत विश्वसनीय रूपमा मापन गर्न सकिन्छ र भविष्यमा आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना रहेको अवस्थामा अमूर्त सम्पत्ति लेखाङ्कन गरिन्छ । अमूर्त सम्पत्तिहरूलाई प्राथमिक रूपमा परल मूल्यमा अभिलेख गरिएको हुन्छ । वित्तीय संस्थाको अधिल्लो वित्तीय विवरण तथा अन्तरिम वित्तीय विवरणमा खर्चको रूपमा लेखाङ्कन गरेको खर्चलाई पछिल्लो मितिमा अमूर्त सम्पत्तिको लागतको रूपमा लेखाङ्कन गरिएको छैन ।

कम्प्युटर सफ्टवेयर र लाइसेन्स

वित्तीय संस्थाले प्रयोग गर्नका लागि खरीद गरिएको हार्डवेयरसँग सम्बन्धित नभएका स्पष्ट रूपमा पहिचान गर्न सकिने र भरपर्दो रूपमा मापन गर्न सकिने कम्प्युटर सफ्टवेयर र लाइसेन्स जसले भविष्यमा आर्थिक लाभहरू वित्तीय संस्थामा प्रवाहित गर्दछ, वित्तीय विवरणमा अमूर्त सम्पत्ति अन्तर्गत लागत मूल्यमा सञ्चित ह्यास र सञ्चित क्षय नोक्सानी घटाइ समावेश गरिएको हुन्छ ।

नियमित खर्च (Subsequent Expenditure)

सफ्टवेयरमा गरिएको खर्चहरू भरपर्दो रूपमा मापन गर्न सकिने र सो खर्चले सफ्टवेयरको स्तरिय कार्यसम्पादन (Standard Performance) पहिले अनुमान गरिएको भन्दा बढी आर्थिक लाभहरू भविष्यमा उत्पादन गर्न सक्ने सम्भावना भए, त्यस्तो खर्चलाई पूँजीकृत गरिन्छ । अन्य सबै खर्चहरूलाई खर्च भए अनुसार खर्च लेखिन्छ । ख्यातीलाई लागत मूल्यमा सञ्चित क्षय नोक्सानी घटाइ मापन गरिन्छ ।

अमूर्त सम्पत्तिको परिशोधन

ख्याती बाहेकका अमूर्त सम्पत्ति प्रयोगको लागि उपलब्ध भएको मिति देखि त्यस्ता सम्पत्तिको प्रयोगबाट वित्तीय संस्थाले प्राप्त गर्ने आर्थिक लाभको आधारमा व्यवस्थापनले तय गरेको यसको अनुमानित उपयोगी जीवनमा समदर विधि प्रयोग गरि नाफा-नोक्सानमा परिशोधित (Amortized) गरिन्छ । परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual Value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ । वित्तीय संस्थाले अमूर्त सम्पत्तिको कुनै शेष मोल नभएको धारणा राख्दछ ।

अमूर्त सम्पत्तिको अपलेखाङ्कन

अमूर्त सम्पत्तिको निसर्ग भएमा वा भविष्यमा त्यसको प्रयोगबाट आर्थिक लाभको आशा नभएमा अमूर्त सम्पत्तिलाई अपलेखाङ्कन गरिन्छ । अमूर्त सम्पत्तिको अपलेखाङ्कनबाट उत्पन्न हुने नाफा वा नोक्सानलाई नाफा-नोक्सान विवरणमा समावेश गरिन्छ ।

३.९ लगानी सम्पत्ति (Investment Property)

भाडामा लगाउन वा मूल्य वृद्धि हुने अपेक्षा सहित साधारणतया बिक्रीको लागि र आफ्नो स्वप्रयोगको लागि नराखिएको जग्गा वा भवन वा दुबै लगानी सम्पत्ति हुन् । वित्तीय संस्थाको लगानी सम्पत्तिमा खराब कर्जाको असुलीबाट प्राप्त सम्पत्ति (गैह्र बैंकिङ्ग सम्पत्ति) धारण गरेको छ ।

लगानी सम्पत्तिलाई लागत मूल्यमा मापन गरिएको छ । कर्जाको सुरक्षण सकार गरि प्राप्त सम्पत्तिको पञ्चकृत मूल्यलाई सम्पत्तिको लागत मूल्यको रूपमा लिइन्छ ।

लगानी सम्पत्तिहरूलाई निसर्ग गरेमा वा भविष्यमा आर्थिक लाभहरू अपेक्षित नभएमा अपलेखाङ्कन गरिन्छ । लगानी सम्पत्तिको अपलेखनबाट उत्पन्न हुने नाफा नोक्सानलाई नाफा-नोक्सान विवरणमा पहिचान गरिन्छ । जब लगानी सम्पत्तिको प्रयोग परिवर्तन भई सम्पत्ति र उपकरणको रूपमा पुनःवर्गीकृत हुन्छ, पुनर्वर्गीकरणको मितिमा यसको उचित मोललाई सम्पत्ति र उपकरणको लागत मूल्यको रूपमा लिइन्छ ।

३.१० आयकर

NAS 12 (Income Taxes) बमोजिम आयकर खर्च भनेको चालु कर र स्थगन कर जोडिएर आउने रकम हो । सिधै इक्विटीमा वा अन्य विस्तृत आम्दानीमा पहिचान हुने शिर्षकसँग सम्बन्धित आयकर खर्च क्रमशः इक्विटीमा वा अन्य विस्तृत आम्दानीमा र त्यस बाहेकको आयकर खर्च नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

क) चालु कर

समीक्षा वर्षको अन्त्यमा कार्यान्वयनमा रहेको वा व्यवहारिक रूपमा कार्यान्वयन भएको करको दर तथा कर कानून अनुसार गणना गरिएको आन्तरिक राजश्व विभागबाट/लाई पाउनु पर्ने/तिर्नु पर्ने यस वर्षको रकम र अधिल्ला वर्षहरूसँग सम्बन्धित कर दायित्वको समायोजन समेत चालु अवधिको कर सम्पत्ति वा दायित्व अन्तर्गत पर्दछ ।

ख) स्थगन कर

वित्तीय प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि आर्थिक वर्षको अन्त्यमा

सम्पत्ति र दायित्वको कर आधार (tax base) र किताबी मूल्यको अस्थायी भिन्नताहरूमा स्थगन कर बापत व्यवस्था गरिन्छ । तल उल्लेखित बाहेकका सबै करयोग्य अस्थाई भिन्नताहरूमा स्थगन कर दायित्व पहिचान गरिन्छ :

- स्थगन कर दायित्वको उत्पत्ति ख्यातिको प्रारम्भिक पहिचानबाट वा व्यापार संयोजनबाट नआएको सम्पत्ति वा दायित्वको प्रारम्भिक पहिचानबाट भएमा, र यस्तो कारोबारको मितिमा लेखा अनुसारको नाफा नोक्सान र करयोग्य नाफा नोक्सान दुवैमा प्रभाव नपरेमा ।
- सहायक कम्पनीमा लगानीसँग सम्बन्धित करयोग्य अस्थायी भिन्नताको हकमा अस्थायी भिन्नताहरूको फिर्ता (reversal) मा नियन्त्रण गर्न सकिने भएमा र भविष्यमा अस्थायी भिन्नताको फिर्ता नहुने सम्भावना देखिएमा ।

सम्पूर्ण घटाउनयोग्य अस्थायी भिन्नता, अघिल्ला वर्षबाट ल्याइएको उपयोग नभएको कर क्रेडिट र उपयोग नभएको कर नोक्सानी बापत स्थगन कर सम्पत्ति पहिचान गरिन्छ, तथापि यसको पहिचान तल उल्लेखित अवस्था बाहेकका घटाउनयोग्य अस्थायी भिन्नता, उपयोग नभएको कर क्रेडिट र कर नोक्सानीको उपयोग गर्न भविष्यमा करयोग्य नाफा उपलब्ध हुने सम्भावनाको हदसम्म मात्र हुन्छ :

- घटाउनयोग्य अस्थायी फरकसंग सम्बन्धित स्थगन कर सम्पत्तिको उत्पत्ति व्यापार संयोजनबाट नआएको सम्पत्ति वा दायित्वको प्रारम्भिक पहिचानबाट भएमा, र यस्तो कारोबारको मितिमा लेखा अनुसारको नाफा नोक्सान र करयोग्य नाफा नोक्सान दुवैमा प्रभाव नपरेमा ।
- सहायक कम्पनीमा लगानीसँग सम्बन्धित घटाउनयोग्य अस्थायी भिन्नताको हकमा अस्थायी भिन्नताहरू अपेक्षित भविष्यमा फिर्ता (reversal) हुने सम्भावना भएमा र अस्थायी भिन्नता उपयोग गर्न भविष्यमा करयोग्य नाफा उपलब्ध हुने सम्भावना भएको हदसम्म मात्र स्थगन कर सम्पत्ति पहिचान गरिन्छ ।

स्थगन कर सम्पत्तिको किताबी मूल्य प्रत्येक वर्षान्तमा पुनरावलोकन गरिन्छ र भविष्यमा पर्याप्त नाफा उपलब्ध हुने सम्भावना भएको सीमासम्म स्थगन कर सम्पत्ति घटाइन्छ । पहिचान नगरिएको स्थगन कर सम्पत्ति प्रत्येक वर्षान्तमा पुनः मूल्याङ्कन गरिन्छ र भविष्यको संवाभित कर योग्य नाफासंग स्थगन कर सम्पत्ति उपयोग गर्न सकिने हदसम्म पहिचान गरिन्छ ।

आर्थिक वर्षको अन्त्यमा कार्यान्वयनमा रहेको वा व्यवहारिक रूपमा कार्यान्वयन भएको करको दर (र कर कानून) को आधारमा सम्पत्ति विक्रि भएको वा दायित्व समाप्त भएको समयको अपेक्षित करको दर प्रयोग गरी स्थगन कर सम्पत्ति र दायित्वको मूल्याङ्कन गरिन्छ । चालु वा स्थगन कर सम्पत्ति र दायित्व एउटै कर हेर्ने निकायसंग सम्बन्धित भएमा मात्र अफसेट गरिन्छ ।

३.११ निक्षेप, जारी गरिएका ऋण सुरक्षणपत्र र सुरक्षण नराखिएको सहायक आवधिक ऋण

निक्षेप, ऋण सुरक्षणपत्र र सहायक आवधिक दायित्वहरूको मूल्याङ्कन परिशोधित लागतमा गरिएको छ । ऋण सुरक्षणपत्र जारी गर्दा भएका खर्चलाई ऋण सुरक्षणपत्रको फेयर भ्याल्यू गणना गर्दा समावेश गरिएको छ ।

३.१२ व्यवस्थाहरू

विगतका कुनै घटनाको कारण वर्तमान दायित्व सृजना भई वित्तीय संस्थाको स्रोतको प्रवाह हुने सम्भावना भएमा र सो दायित्व रकमको उचित अनुमान गर्न सकिएमा वित्तीय संस्थाले व्यवस्था गर्दछ । समीक्षा वर्षको अन्त्यमा वर्तमान दायित्व पुरा गर्न आवश्यक पर्ने सबैभन्दा उचित अनुमानित रकम जसमा दायित्वसँग सम्बन्धित जोखिम र अनिश्चितता समेत समायोजित हुन्छ, त्यहि नै व्यवस्था रकम हुन्छ । सम्भावित नगद प्रवाहको आधारमा व्यवस्था मापन गरिने भएमा त्यस्तो नगद प्रवाहको वर्तमान मूल्य लिइन्छ । जब एउटा करारबाट वित्तीय संस्थाले लिने अपेक्षित लाभ करार अन्तर्गतको आफ्नो दायित्व पूरा गर्न अपरिहार्य रूपमा व्यहोर्नुपर्ने लागतभन्दा कम हुन्छ तब त्यस्तो बोफिलो (Onerous) करारको लागि व्यवस्था पहिचान गरिन्छ । त्यस्तो व्यवस्थाको मापन करार अन्त्य गर्दा लाग्ने अनुमानित लागत र करार पुरा गर्दा हुने खुद लागत वा नोक्सान मध्ये कम रकमको वर्तमान मुल्यमा गरिन्छ ।

व्यवस्था गर्नु अघि करारसंग सम्बन्धित कुनै सम्पत्तिमा क्षय नोक्सानी भए त्यो पहिचान गरिन्छ । व्यवस्था सम्बन्धी खर्च कुनै शोधभर्ना पाउने रकम भए घटाई नाफा नोक्सान विवरणमा प्रस्तुत गरिन्छ । पहिचान भएका दायित्वहरू मूल्याङ्कन गर्दा सबै प्रकारका सम्भावित जोखिमहरू ख्याल गरिन्छ । भविष्यका अनिश्चित घटनामा निर्भर हुनसक्ने वा आर्थिक लाभको बहिर्गमन हुने सम्भावना कम भएका वा विश्वसनीय तवरले मापन गर्न नसकिने दायित्वहरू सम्भावित दायित्वहरू हुन् । अत्यन्तै दुर्लभ सम्भावना भएका दायित्व बाहेकका अन्य सम्भावित दायित्वहरू वित्तीय अवस्थाको विवरणमा पहिचान नगरी लेखा सम्बन्धी टिप्पणीमा मात्र प्रस्तुत गरिन्छ ।

३.१३ आम्दानी लेखाङ्कन

आम्दानी भनेको संस्थाको साधारण गतिविधिहरूको क्रममा उत्पन्न हुने आर्थिक लाभहरूको प्रवाह हो, यदि त्यस्ता लाभहरूले इक्विटी सहभागीहरूको योगदानको कारणले बाहेक इक्विटीको वृद्धि हुन्छ । आम्दानीलाई यस हदसम्म पहिचान र लेखांकन गरिन्छ कि आर्थिक लाभहरू वित्तीय संस्थामा प्रवाहित हुनेछन् र आम्दानी भरपर्दो मापन गर्न सकिन्छ । जुन आयको प्राप्ति सम्भव छैन तिनलाई आम्दानी अवधिमा लेखांकन गरिएको छैन । वित्तीय संस्थाको आम्दानीमा व्याज आय, शुल्क र कमिसन, कार्डहरूको आम्दानी, रेमिट्यान्स आय आदि समावेश छ र आय लेखाङ्कनको आधारहरू निम्नानुसार छन् :

व्याज आम्दानी

परिशोधित लागत (Amortized Cost) मा मूल्याङ्कन गरिएका वित्तीय उपकरणहरूको हकमा व्याज आम्दानी वा खर्च प्रभावी व्याज दर प्रयोग गरी लेखाङ्कन गरिन्छ । प्रभावी व्याजदर वित्तीय सम्पत्ति वा दायित्वको अवधि भित्र भविष्यमा हुने भुक्तानी वा प्रवाहहरूलाई डिस्काउन्टीङ्ग गर्दा उक्त वित्तीय सम्पत्ति वा दायित्व को किताबी मूल्य बराबर प्रतिविम्बित हुने दर हो ।

प्रभावी व्याजदर उपकरणको सबै शर्तहरू (जस्तै: अग्रिम भुक्तानीको विकल्प) विश्लेषण गरि भविष्यमा हुने नगद प्रवाहको अनुमान गरि र भविष्यमा हुने नोक्सानीको अनुमान नगरि गणना गरिन्छ । प्रभावकारी व्याज दरको गणनामा कारोवार लागत र शुल्क तिरेको वा प्राप्त गरेको रकमलाई समावेश गरिएको छ । यदि वित्तीय संस्थाले नगद

प्राप्ती वा भुक्तानीको अनुमानमा संशोधन गरेमा वित्तीय सम्पत्ति र दायित्वको किताबी मूल्य समेत समायोजन गर्दछ । समायोजित किताबी मूल्यलाई प्रारम्भिक प्रभावी व्याज दर (Original EIR) प्रयोग गरी हिसाब गरिन्छ र किताबी मूल्यमा आउने परिवर्तनलाई वित्तीय सम्पत्तिको हकमा 'व्याज आय' र वित्तीय दायित्वको हकमा 'व्याज खर्च' भनी लेखाङ्कन गरिन्छ । तर पुनर्वर्गिकरण गरिएको वित्तीय सम्पत्तिको हकमा नगद प्रवाह वृद्धि भई भविष्यको नगद प्रवाह प्राप्त हुने अनुमानमा समेत सुधार आएमा, त्यस्तो वृद्धिको समायोजन अनुमानमा परिवर्तन भएको मितिबाट प्रभावी व्याज दरमा गरिन्छ ।

शुल्क तथा कमिशन आम्दानी

निश्चित अवधिको लागि सेवा प्रदान गरे बापत कमाइएको शुल्क (जस अन्तर्गत सेवा शुल्क र कमिशन आम्दानी पर्दछन्) लाई समय अनुपातको आधारमा आम्दानीमा लेखाङ्कन गरिन्छ । अग्रिम भुक्तानी हुन सक्ने कर्जाको कर्जा प्रतिवद्धता शुल्क तथा कर्जा सम्बन्धी अन्य शुल्कलाई आयमा नबोधी कर्जाको प्रभावी व्याज दरमा नै समायोजन गरिन्छ ।

लाभांश आम्दानी

लाभांश प्राप्त गर्ने अधिकार स्थापित भए पश्चात् लाभांश आम्दानी लेखाङ्कन गरिन्छ ।

खुद व्यापारिक आम्दानी

खुद व्यापारिक आम्दानीमा फेयर भ्याल्यूमा परिवर्तन भई सिर्जना हुने सबै नाफा नोक्सान, सम्बन्धित पूँजीगत नाफा नोक्सान तथा व्यापारिक प्रयोजनका लागि धारण गरिएको वित्तीय सम्पत्तिको लाभांश समावेश गरिन्छ ।

Fair value through Profit or Loss मा मापन हुने अन्य वित्तीय उपकरणबाट खुद आम्दानी

Fair value through Profit or Loss मा मापन हुने अन्य वित्तीय उपकरणबाट खुद आम्दानीमा फेयर मूल्यमा वित्तीय उपकरणहरूको पुनर्मूल्याङ्कन गर्दा आएका नाफा र नोक्सान पर्दछन् ।

3.98 व्याज खर्च

परिशोधित लागत (Amortized Cost) मा मूल्याङ्कन गरिएका सम्पूर्ण वित्तीय दायित्वहरूको हकमा व्याज खर्च प्रभावी व्याज दर प्रयोग गरी लेखाङ्कन गरिन्छ । प्रभावी व्याजदर वित्तीय दायित्वको अवधि भित्र भविष्यमा हुने भुक्तानीहरूलाई डिस्काउन्टीङ्ग गर्दा उक्त वित्तीय दायित्वको किताबी मूल्य बराबर प्रतिविम्बित हुने दर हो ।

3.99 कर्मचारी लाभ (Employee Benefits)

NAS 19 (Employee Benefits) अनुसार परिभाषित योगदान योजना भनेको रोजगारी पछि प्राप्त हुने लाभ योजना हो जस अन्तर्गत वित्तीय संस्थाले निश्चित रकम छुट्टै बैंक खाता/कोषमा योगदान गर्दछ र सबै कर्मचारीलाई हालसम्मको सेवा अवधि बापतको सम्पूर्ण रकम भुक्तानी गर्न पर्याप्त सम्पत्ति नभएको खण्डमा कुनै कानुनी वा सिर्जित दायित्व वित्तीय संस्थामा आउँदैन ।

परिभाषित योगदान योजनामा कर्मचारीले वित्तीय संस्थामा प्रदान गरेको सेवाको अनुपातमा रोजगारदाताले गर्नु पर्ने योगदान रकम निर्धारण गरी 'कर्मचारी खर्च' को रूपमा पहिचान र लेखाङ्कन गरिन्छ ।

भुक्तानी हुन बाँकी योगदान रकमलाई लेखा सम्बन्धी टिप्पणीको 8.23 मा 'अन्य दायित्व' अन्तर्गत राखिन्छ ।

वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको चाहना अनुरूप वित्तीय संस्थाले कर्मचारीको योगदान बापतको रकम कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा पठाउने गरेको छ ।

परिभाषित लाभ योजना (Defined Benefit Plans)

परिभाषित लाभ योजना भनेको परिभाषित योगदान योजना बाहेकको रोजगारी पछिको लाभ योजना हो । NAS 19 (Employee Benefits) बमोजिम कर्मचारी उपदान र संचित विदालाई परिभाषित लाभ योजना अन्तर्गत राखिएको छ ।

उपदान

उपदान अन्तर्गतको दायित्व निर्धारण गर्न प्रत्येक वर्ष एकचुरीयल मूल्याङ्कन (Actuarial Valuation) गरिन्छ ।

वित्तीय संस्थाको कर्मचारीहरूको परिभाषित लाभ दायित्व (Defined Benefit Liability) को गणना कर्मचारीले हालसम्म वित्तीय संस्थालाई सेवा दिँदा कमाएको भविष्यमा प्राप्त हुने लाभ बापतको अनुमानित रकमलाई डिस्काउन्टिङ्ग गरी वर्तमान मूल्यमा गरिन्छ र त्यसबाट योजना सम्पत्ति (Plan Assets) को फेयर भ्याल्यू घटाएर वित्तीय अवस्थाको विवरणमा देखाइने खुद रकम गणना गरिन्छ । परिभाषित लाभ सम्पत्ति (Defined Benefit Asset) को मूल्य भविष्यमा योजनाबाट फिर्ता आउन सक्ने (refund) वा भविष्यमा सो योजनामा गर्नु पर्ने योगदानमा घटाउन मिल्ने आर्थिक लाभ बापतको रकमको वर्तमान मूल्यमा सिमित हुन्छ । आर्थिक लाभको वर्तमान मूल्य निकाल्दा वित्तीय संस्थाको कुनै योजनामा गर्नुपर्ने न्यूनतम योगदानलाई ध्यानमा राखिन्छ । यदि योजना अवधिभरमा वा योजना दायित्वको फछ्यौट गर्दा लाभ प्राप्त हुन्छ भने वित्तीय संस्थालाई आर्थिक लाभ उपलब्ध भएको मानिन्छ ।

आर्थिक वर्षको शुरुवातमा परिभाषित लाभ दायित्व निर्धारण गर्दा प्रयोग गरिएको डिस्काउट दर प्रयोग गरी वित्तीय संस्थाले सो वर्षको लागि परिभाषित लाभ दायित्वको व्याज खर्च गणना गर्दछ । ५ वर्ष वा सो भन्दा बढी अवधि भएका सरकारी ऋणपत्रको औसत प्रतिफललाई डिस्काउन्ट दरको रूपमा लिइन्छ ।

कर्मचारीले २०२५ जुलाई १६ सम्मको आर्थिक वर्षमा सेवा दिए बापत हुने उपदान दायित्वको वृद्धि (चालु सेवा खर्च) लाई नाफा नोक्सान विवरणको 'कर्मचारी खर्च' अन्तर्गत खुद व्याज खर्चका साथ देखाइएको छ । वित्तीय संस्थाको उपदान दायित्वको हिसाब गर्दा आउने कुल एकचुरीयल नाफा/नोक्सान (Actuarial Gain/Loss) लाई जुन अवधिमा सिर्जना हुन्छ सोहि अवधिको अन्य विस्तृत आम्दानीमा देखाइन्छ ।

एकचुरीयल मूल्याङ्कन गर्दा अवकाश उमेर (५८ वर्ष), अवकाश अगावै सेवाबाट अलग हुने अवस्था र स्वास्थ्यका कारण अवकाश लिने अवस्था जस्ता Demographic Assumptions लाई आधार लिइन्छ ।

संचित विदा

समीक्षा अवधिको अन्त्यको १ वर्ष भन्दा पछि प्रयोग हुने अपेक्षा

रहेको संचित विदा बापतको दायित्वलाई अन्य दीर्घकालिन कर्मचारी लाभ/सुविधा मानेर लेखाङ्कन गरिन्छ । प्रयोग नभएको संचित विदा वापत खुद दायित्वको गणना कर्मचारीले हालसम्म वित्तीय संस्थालाई सेवा दिँदा कमाएको भविष्यमा प्राप्त हुने लाभ बापतको अनुमानित रकमलाई डिस्काउन्टिङ गरी वर्तमान मूल्यमा गरिन्छ । ५ वर्ष वा सो भन्दा बढी अवधि भएका सरकारी ऋणपत्रको औसत प्रतिफललाई डिस्काउन्ट दरको रूपमा लिइन्छ । यसको हिसाब Projected Unit Credit Method बाट गरिन्छ । प्रयोग नभएको संचित विदा बापतको दायित्वमा भएको एकचुरीयल नाफा/नोक्सान (Actuarial Gain/Loss) सहितको खुद परिवर्तनलाई जुन अवधिमा सिर्जना हुन्छ सोहि अवधिको नाफा नोक्सान विवरणमा 'कर्मचारी खर्च' अन्तर्गत देखाइन्छ ।

कर्मचारी बोनस

कर्मचारी बोनस बोनस ऐन, २०३० बमोजिम खुद मुनाफाको १०% का दरले गणना गरिन्छ र 'कर्मचारी खर्च' अन्तर्गत प्रस्तुत गरिन्छ ।

३.१६ पट्टा

कुनै करारले प्रतिफल प्राप्त हुने गरी निश्चित अवधिको लागि सम्पत्तिको प्रयोगमा नियन्त्रण गर्ने अधिकार प्रदान गरेमा त्यस्तो करार पट्टा हुन्छ । करार लागु हुने मितिमा वित्तीय संस्थाले सम्पत्ति (Right-of-Use Asset) र दायित्व (Lease Liability) को पहिचान गर्दछ । त्यस्तो सम्पत्तिको मापन लागतमा गरिन्छ भने दायित्वको मापन भविष्यमा हुने पट्टा अन्तर्गतका भुक्तानीहरूलाई सापटिको दरले डिस्काउन्टिङ गरी गरिन्छ ।

३.१७ विदेशी मुद्रा कारोबार

सम्पूर्ण विदेशी मुद्रामा भएका कारोबारहरूलाई कार्यात्मक मुद्रामा, जुन नेपाली रुपैयाँ हो, कारोबार भएको मितिको विनिमय दरले रूपान्तरण गरिन्छ । आर्थिक वर्षको अन्त्यमा विदेशी मुद्रामा अङ्कित मौद्रिक सम्पत्ति तथा दायित्वलाई वर्षान्तको विनिमय दर प्रयोग गरी नेपाली रुपैयाँमा रूपान्तरण गरिन्छ र गैर व्यापारिक कारोवारबाट आउने सम्पूर्ण फरक रकमलाई नाफा नोक्सान विवरणमा 'अन्य सञ्चालन आम्दानी' अन्तर्गत देखाइन्छ । अवधिको सुरुवातमा कार्यात्मक मुद्रामा देखाईएको परिशोधित लागत र वित्तीय वर्षको अन्त्यको विनिमय दरले रूपान्तरण गरिएको परिशोधित लागतको भिन्नता नै मौद्रिक सम्पत्ति र दायित्वमा भएको विदेशी विनिमय नाफा/नोक्सान हो ।

ऐतिहासिक लागतमा मापन गरिने विदेशी मुद्राको गैर मौद्रिक सम्पत्ति र दायित्वलाई सुरुवाती कारोबार गर्दाको मितिको विनिमय दर प्रयोग गरी रूपान्तरण गरिन्छ । त्यस्तै, फेयर भ्याल्यूमा मापन गरिने विदेशी मुद्राको गैर मौद्रिक सम्पत्ति र दायित्वलाई फेयर भ्याल्यू निर्धारण गर्दाको मितिको विनिमय दरले रूपान्तरण गरिन्छ ।

मौद्रिक सम्पत्ति/दायित्व फर्छ्योट गर्दा वा रिपोर्टिङ गर्दाको दर र प्रारम्भिक लेखाङ्कन गर्दाको दर फरक भई विदेशी विनिमय भिन्नता आए त्यसलाई नाफा नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ । हाल सम्म वित्तीय संस्थाले विदेशी मुद्राको कारोबार गरेको छैन ।

३.१८ वित्तीय जमानत र कर्जा प्रतिबद्धता

वित्तीय जमानत भनेको निर्दिष्ट ऋणी कर्जा उपकरणको शर्तहरू बमोजिम भुक्तानी गर्न असफल हुँदा वित्तीय संस्थाले राखेलाई

क्षतिपूर्ति दिन निश्चित भुक्तानी दिन आवश्यक पर्ने एक सम्झौता हो । कर्जा प्रतिबद्धताहरू भनेका पूर्व निर्धारित शर्त बमोजिम कर्जा दिनुपर्ने स्थिर प्रतिबद्धता हो ।

कर्जा प्रतिबद्धता भनेको त्यस्तो प्रतिबद्धता हो जहाँ वित्तीय संस्थाले ग्राहकलाई कर्जा दिने उद्देश्य निश्चिन्त गरेको हुन्छ वा ग्राहकको तर्फबाट वित्तीय संस्थाले कर्जा, ओभरड्राफ्ट, भविष्यको जमानत दिन प्रतिबद्धता जनाएको हुन्छ तर रिपोर्टिङ मितिमा वित्तीय संस्थाले भुक्तानी दिएको हुन्छ, त्यस्ता उपकरणहरू वित्तीय विवरणमा प्रतिबद्धताको रूपमा उल्लेख गरिन्छ ।

३.१९ शेयर पूँजी र कोष

• शेयर पूँजी

शेयर पूँजी र जगेडा कोषलाई NAS 32 अनुसार खुद सम्पत्तिको रूपमा ईक्विटीमा लेखाङ्कन गरिन्छ । १ प्रतिशतसम्मको शेयर निष्कासन खर्चलाई उल्लेखनिय नमान्ने वित्तीय संस्थाको नीति रहेको छ । अतः त्यस्तो खर्चलाई पूँजीबाट नघटाई सम्बन्धित अवधिको नाफा नोक्सान हिसावमा देखाइएको छ ।

• साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम जगेडा कोषमा रहेको मौज्जात चुक्ता पूँजीको दोब्बर नपुगेसम्म बैंकको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट २०% रकम साधारण जगेडा कोषको लागि छुट्याइन्छ । साधारण जगेडा कोषबाट कुनै पनि किसिमको लाभांश वितरण गरिदैन ।

• सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम वित्तीय संस्थाको प्रत्येक आर्थिक वर्षको कुल विदेशी विनिमय पुनर्मूल्याङ्कन नाफा (Revaluation Gain) को २५% रकम सटही घटबढ कोषको लागि छुट्याइन्छ ।

• संस्थागत सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्वको लागि प्रत्येक आर्थिक वर्षको मुनाफाको १ प्रतिशत छुट्याइएको रकम यस शिर्षकमा प्रस्तुत गरिन्छ । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दा गरिने खर्चहरू यस कोषबाट खर्च गरिन्छ ।

• नियमनकारी जगेडा कोष

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम NFRS लागू गर्ने प्रयोजनको लागि वित्तीय संस्थाले संचित मुनाफाबाट नियमनकारी जगेडा कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ र यो कोष लाभांश (नगद र बोनश शेयर) वितरण गर्ने प्रयोजनको लागि स्वतन्त्र मानिदैन । यस्तो कोषमा लेखाङ्कन गरिएको तर प्राप्त नभएको ब्याज आम्दानी, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको कर्जा नोक्सानी व्यवस्था र NFRS बमोजिमको क्षय नोक्सानी बीचको फरक (NFRS बमोजिमको नोक्सानी कम भएको अवस्थामा), नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिएको स्थगन कर आम्दानी, Fair Value Through Profit or Loss मा मापन भएको वित्तीय सम्पत्तिको मूल्याङ्कन नाफा आदि रकम समावेश गरिन्छ । त्यस्तो रकममा पर्ने बोनश तथा करको असरको समायोजन नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गरिन्छ ।

- **लगानी समायोजन कोष**

वित्तीय संस्थाले सूचीकृत नभएको सँगटित संस्थाको धितोपत्रमा लगानी गरेको अवस्थामा त्यस्तो संस्थाको धितोपत्र लगानी मितिदेखि ३ वर्षभित्र पनि सूचीकृत नभएमा यो कोष खडा गरिन्छ ।

- **फेयर भ्याल्यू जगेडा कोष**

FVTOCI मा मापन गरिने लगानीको फेयर भ्याल्यूमा हुने घटबढलाई यो शिर्षक अन्तर्गत राखिन्छ । यसको विस्तृत विवरण लेखा सम्बन्धी टिप्पणी को ४.८.३ मा खुलाइएको छ ।

- **एक्चुरीयल नाफा/नोक्सान जगेडा कोष**

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम परिभाषित लाभ योजनाको मापन गर्दा आउने एक्चुरीयल नाफा/नोक्सानलाई अन्य विस्तृत आम्दानी हुँदै यो शिर्षकमा प्रस्तुत गरिन्छ ।

३.२० प्रतिशेयर आम्दानी

वित्तीय संस्थाले आफ्नो साधारण शेयरको लागि आधारभूत तथा डाइलुटेड प्रति शेयर आम्दानीको विवरण प्रस्तुत गर्दछ । आधारभूत प्रति शेयर आम्दानी शेयरधनिहरूलाई वितरणयोग्य नाफा नोक्सानलाई वित्तीय संस्थाको भारित औसत साधारण शेयरको संख्याले भाग गरी निकालिन्छ । डाइलुटेड प्रति शेयर आम्दानी साधारण शेयरधनिहरूलाई वितरणयोग्य नाफानोक्सान एवम् भारित औसत साधारण शेयर संख्यामा भविष्यमा सम्भावित साधारण शेयरमा परिणत हुने वित्तीय उपकरण भएमा त्यसको असरलाई समायोजन गरी निकालिन्छ ।

३.२१ ईकाई रिपोर्टिङ

देशको विभिन्न ७ वटा प्रदेशमा हुने व्यवसायिक गतिविधिको आधारमा वित्तीय संस्थाले भौगोलिक इकाईहरूको पहिचान गरेको छ । साथै, वित्तीय संस्थाले क्षेत्रगत रूपमा निर्णय लिइने आधारमा बैकिङ, ट्रेजरी, कार्ड र रेमिटेन्सजस्ता मुख्य इकाईको रूपमा वर्गिकरण गरेको छ । इकाईगत विवरण लेखासम्बन्धी टिप्पणीको बुँदा ५.४ मा उल्लेख गरिएको छ ।

व्यवस्थापनले श्रोत बाँडफाँड र कार्यसम्पादन मूल्याङ्कन बारे निर्णय गर्न इकाईहरूको संचालन नतिजाको छुट्टाछुट्टै निगरानी गर्दछ । इकाईहरूको कार्यसम्पादन मूल्याङ्कन संचालन नाफा नोक्सानको आधारमा गरिन्छ जसको मापन विधि एकिकृत वित्तीय विवरणको संचालन नाफा नोक्सानको भन्दा केहि अर्थमा भिन्न हुन्छ । आयकरको व्यवस्था एकिकृत रूपमा गरिन्छ र संचालन इकाईहरूमा बाँडफाँड गरिदैन । संचालन इकाईहरूबीच काराबार हुने स्थानान्तरण मूल्यको निर्धारण तेश्रो पक्षसँगको कारोवारभै तटस्थ (Arm's Length) आधारमा गरिन्छ ।

३.२२ प्रतिवेदन मिति पछिका घटनाहरू

लब्ध १० 'Events after Reporting Date' अनुसार प्रतिवेदन मिति पछिका सबै महत्वपूर्ण घटनाहरू विश्लेषण गरिएको छ र वित्तीय विवरणमा उचित समायोजन वा खुलासाहरू गरिएका छन् ।

३.२३ नगद प्रवाह विवरण

नगद प्रवाह विवरण 'Direct Method' प्रयोग गरी तयार गरिएको छ जस अनुसार कारोबार संचालन गर्दा भएको कुल नगद प्राप्ति र कुल नगद भुक्तानी, वित्तीय कारोबार र लगानी कारोबारसँग सम्बन्धित नगद प्रवाहको विवरण प्रस्तुत गरिएको छ ।

गोर्खाज फाइनेन्स लिमिटेड

वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू

२०८२ असार ३२ सम्म (सन् २०२५ जुलाई १६ सम्म)

नगद र नगद समान

४.१

(रकम रु.मा)		
विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
नगद	१७९,८२५,४७१	२३७,२८२,०९२
वित्तीय संस्थामा रहेको मौज्जात	४०९,९६८,८२१	४६६,१५२,२५०
माग तथा अल्पसूचनामा प्राप्त हुने रकम	५०३,३०९,२७१	९२८,८८२,६०४
अन्य	-	-
जम्मा	१,०९३,१०३,५६३	१,६३२,३१६,९४५
वित्तीय संस्थाले समस्याग्रस्त संस्थामा राखेको मौज्जातलाई व्यवस्था गरेको र उक्त व्यवस्थाबापतको रकमसँग खुद गरि देखाइएको	४२१,९७४	४२१,९७४

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात र तिनुपर्ने

४.२

(रकम रु.मा)		
विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
नेपाल राष्ट्र बैंकमा रहको वैधानिक मौज्जात	३९२,५००,४०८	३७९,८२७,५५२
पुनर्बिक्रिको सम्भौता अनुसार खरिद गरिएको सुरक्षणपत्र	-	-
नेपाल राष्ट्र बैंकबाट प्राप्त हुन सक्ने र अन्य निक्षेप	१,५५०,०००,०००	४५०,०००,०००
जम्मा	१,९४२,५००,४०८	८२९,८२७,५५२

बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात

४.३

(रकम रु.मा)		
विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-
विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-
घटाउने: जोखिम व्यवस्था	-	-
जम्मा	-	-

व्युत्पन्न वित्तीय उपकरण

४.४

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
ब्यापारका लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनका लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-

अन्य	-	-
जम्मा	-	-

अन्य व्यापारिक सम्पत्तिहरू

४५

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
ट्रेजरी बिल	-	-
सरकारी ऋणपत्र	-	-
नेपाल राष्ट्र बैंक ऋणपत्र	-	-
स्वदेशी इ.प्र. प्राप्त संस्थाको ऋणपत्र	-	-
इक्विटी	-	-
अन्य	-	-
जम्मा	-	-

वित्तीय संस्थालाई कर्जा सापटी

४६

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
लघुवित्त वित्तीय संस्थालाई ऋण	२५८,६१०,३२४	६८८,०८८,१६३
अन्य	-	-
घटाउने: हानी नोक्सानी व्यवस्था	(२,५८२,०८१)	(८,२४६,२२८)
जम्मा	२५६,०२८,२४४	६७९,८४१,९३५
लघुवित्त वित्तीय संस्थालाई प्रवाह गरिएको कर्जामा प्राप्त हुनु पर्ने व्याज	४०२,२४०	९०२,५१५

हानी नोक्सानीको लागि विशेष व्यवस्था

४६.१

साउन १ मा रहेको मौज्जात	८,२४६,२२८	९,२१७,३६८
आर्थिक वर्षको हानी नोक्सानी		
आर्थिक वर्षको हानी	१,८९१,०४९	२,९९७,३००
असुल उपर गरिएको रकम	(७,५५५,१९६)	(३,९६८,४४०)
अपलेखन गरिएको रकम	-	-
असार मसान्तमा रहेको मौज्जात	२,५८२,०८१	८,२४६,२२८

ग्राहकलाई कर्जा सापटी

४७

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
परिशोधित लागतमा मापन गरिएको ग्राहकलाई कर्जा सापटी	६,८७७,०४२,३८०	७,२१३,९२२,९४२
घटाउने:हानी नोक्सानी व्यवस्था		
सामुहिक हानी नोक्सानी (Collective Impairment)	(८१,१०४,४२५)	(१०१,३४१,८८९)
एकल हानी नोक्सानी (Individual Impairment)	(१,०८०,१५६,२५५)	(८०७,७९३,४७६)
खुद रकम	५,७१५,७८१,७००	६,३०४,७८७,५७६
FVTPL मा मापन गरिएको कर्जा सापटी	-	-
जम्मा	५,७१५,७८१,७००	६,३०४,७८७,५७६

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
कर्जा प्रकार		
आवधिक कर्जा	३,१६६,८४०,८७९	२,८७८,९८४,९०९
अधिविकर्ष कर्जा (व्यक्तिगत)	३२८,१५५,४२५	३५७,०४७,३५०
क्यास क्रेडिट कर्जा	२३९,५२६,२८३	३४५,५८९,२१८
टि.आर. कर्जा/आयात कर्जा	-	-
चालू पूँजी कर्जा	५०१,९९५,५३२	३५८,०१९,२३४
व्यक्तिगत आवासीय कर्जा	६९०,८५३,१३०	६२१,६९३,२३५
रियल स्टेट कर्जा	३२७,१९४,४१९	७६१,१९५,१७३
मार्जिन प्रकृतिको कर्जा	३९८,६३५,०५३	३३५,५७७,७६४
हायर पर्चेज कर्जा	१४५,८४५,३३६	१७९,८९०,२४३
विपन्न वर्ग कर्जा	२३१,५१५,७५०	१,३०४,९२७
बिल खरिद	-	-
कर्मचारी कर्जा	११५,८८४,३११	११४,४२२,८८६
अन्य	६५३,६७२,११९	१,१६७,८३१,४१७
जम्मा	६,८००,११८,२३५	७,१२१,५५६,३५६
असुल उपर गर्न बाँकी व्याज	७६,९२४,१४५	९२,३६६,५८६
जम्मा	६,८७७,०४२,३८०	७,२१३,९२२,९४२

४.७.२

मुद्राको आधारमा कर्जा सापटीको विश्लेषण

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
नेपाली रुपैया	६,८७७,०४२,३८०	७,२१३,९२२,९४२
भारतीय रुपैया	-	-
अमेरिकी डलर	-	-
पाउण्ड स्टर्लिङ	-	-
युरो	-	-
जापानी येन	-	-
चाइनिज युवान	-	-
अन्य	-	-
जम्मा	६,८७७,०४२,३८०	७,२१३,९२२,९४२

४.७.३

धितोको आधारमा कर्जा सापटीको विश्लेषण

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सुरीक्षित		
चल/अचल सम्पती	५,९१९,८४७,३४४	५,८५५,२६२,८५८
सुन/चाँदी	१३७,७४१,८६५	६२२,३९२,६३१
स्वदेशी बैंक तथा वित्तिय संस्थाको जमानत	-	-
सरकारी जमानत	-	-

अन्तराष्ट्रिय मान्यताप्राप्त बैंकको जमानत	-	-
निर्यात कागजपत्रको धितो	-	-
मुद्दती निक्षेपको रीसद	१०७,१३६,८३४	७८,७०४,१८०
सरकारी सुरक्षणपत्र	-	-
काउन्टर जमानत	-	-
व्यक्तिगत जमानत	१२०,८७२,८२९	११५,१९६,०३६
अन्य धितो	५९१,४४३,५०९	५४२,३६७,२३७
जम्मा	६,८७७,०४२,३८०	७,२१३,९२२,९४२
सुरक्षण नभएको	-	-
जम्मा	६,८७७,०४२,३८०	७,२१३,९२२,९४२

४.७.४

हानी नोक्सानीको व्यवस्था

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
हानी नोक्सानीको विशेष व्यवस्था		
साउन १ गतेको मौज्दात	८०७,७९३,४७७	८५१,०२७,७६९
आर्थिक वर्षको हानी		
आर्थिक वर्षको हानी	२७२,३६२,७७९	(४३,२३४,२९२)
असुल उपर गरेको रकम		
अपलेखन		
विदेशी मुद्राको विनिमय दरमा आएको भिन्नता		
अन्य		
असार मसान्तसम्मको रकम	१,०८०,१५६,२५६	८०७,७९३,४७७
हानी नोक्सानीको सामूहिक व्यवस्था		
साउन १ गतको मौज्दात	१०१,३४१,८८९	७७,०२१,०७५
आर्थिक वर्षको हानी		
आर्थिक वर्षको हानी	(२०,२३७,४६४)	२४,३२०,८१४
असुल उपर गरेको रकम		-
अन्य	-	-
असार मसान्तसम्मको रकम	८१,१०४,४२५	१०१,३४१,८८९
हानी नोक्सानीको कुल व्यवस्था	१,१६१,२६०,६८१	९०९,१३५,३६६

लगानी सुरक्षण पत्र

४.८

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
परिशोधित लागतमा मापन गरिएको लगानी सुरक्षण पत्र	६६३,७०५,२३३	६१५,१२६,७६४
FVTOCI मा मापन गरिएको इक्विटीमा लगानी	३११,५४८,९१७	३७३,७९६,५४५
जम्मा	९७५,२५४,१५०	९८८,९२३,३०९

वित्तीय संस्थाले यस शीर्षक अन्तर्गत गरेको वित्तीय उपकरणमा गरेको लगानीलाई दुई वर्गमा प्रस्तुत गरिएको छ अर्थात् परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी र FVTOCI मा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी । परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी बाहेक अन्य लगानी फेयर भ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युमा भएको परिवर्तन अन्य विस्तृत आम्दानीमा जनाइएको छ । जब लगानीबाट भएको आम्दानी बोनस सेयरको रूपमा प्राप्त हुन्छ, लगानीको मुल्यांकन त्यसको लागत मुल्य परिवर्तन नगरि, सेयर संख्या बढाएर गरिन्छ ।

परिशोधित लागतमा मापन गरिएको सुरक्षणपत्र

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
ऋणपत्र	-	-
सरकारी ऋण पत्र	६५०,०००,०००	६००,०००,०००
सरकारी ट्रेजरी विल	-	-
नेपाल राष्ट्र बैंकको ऋण पत्र	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-
अन्य	-	२,५००,०००
घटाउने: हानी नोक्सानीको लागि व्यवस्था	-	-
जम्मा	६५०,०००,०००	६०२,५००,०००

सरकारी ऋणपत्रमा प्राप्त हुनु बाँकी व्याज रकम

१३,७०५,२३३

१२,६२६,७६४

अन्य विस्तृत आम्दानीको तालिकामा फेयर भेल्युमा मुल्याङ्कन गरिएका शेयर लगानी

४.८.२

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
शेयर उपकरणहरू		
सुचिकृत शेयर	३०५,७७३,५१३	३६७,९४१,१४२
सुचिकृत नभएका शेयर	५,७७५,४०४	५,७७५,४०४
जम्मा	३११,५४८,९१७	३७३,७१६,५४५

लगानीको लागत इक्विटीको नेटवर्थभन्दा कम नहुने भन्ने अनुमान गरिएकोले सुचिकृत नभएका इक्विटी लगानीलाई लागतमा प्रस्तुत गरिएको छ ।

४.८.३

इक्विटी लगानी सम्बन्धमा जानकारी

विवरण	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
सुचिकृत इक्विटीमा लगानी				
एनआईविएल ग्रोथ फण्ड (१०,००० युनिट रु १० ले चुक्ता)	१००,०००	९८,६००	१००,०००	१०६,४००
एनआईविएल स्टेबल फण्ड (१००,००० युनिट रु १० ले चुक्ता)	१,०००,०००	९८९,०००	१,०००,०००	१,०००,०००
रिलायबल सम्वृद्धी योजना फण्ड (१००,००० युनिट रु १० ले चुक्ता)	१,०००,०००	९९३,०००	-	-
एमबिएल म्युचल ईक्विटी फण्ड (२००,००० युनिट रु १० ले चुक्ता)	२,०००,०००	१,९८६,०००	-	-
मुक्तिनाथ म्युचल फण्ड १ (१००,००० युनिट रु १० ले चुक्ता)	१,०००,०००	९९०,०००	-	-
गरिमा सम्वृद्धी योजना (१००,००० युनिट रु १० ले चुक्ता)	१,०००,०००	९९५,०००	-	-
एनआईविएल सम्वृद्धि फण्ड २ (२,००,००० युनिट रु १० ले चुक्ता)	२००,०००	१७६,६००	२००,०००	१६५,०००

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (संस्थापक) (६३,२९७ किता संस्थापक सेयर प्रति किता रु ४३६.७४ ले चुक्ता र १८,४६२ किता बोनस सेयर)	२७,६४४,६०९	२५,४९१,६३९	२७,६४४,६०९	२३,३८७,९६३
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (२ किता बोनस सेयर)	-	९०९.७८	-	-
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (३ किता हकप्रद सेयर प्रति किता रु. १०० को दरले)	३००	२,६६७.६९	-	-
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (२० किता संस्थापक बोनस सेयर)	-	७,७९३	-	७,९४९
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (१९ किता हकप्रद सेयर प्रति किता रु. १०० को दरले)	१,९००	१४,८०६	-	-
सानिमा जिआइसि इन्स्योरेन्स कम्पनी नेपाल लि. (संस्थापक) (२१८,५७१ किता संस्थापक सेयर प्रति किता रु १०० ले चुक्ता र १६,३९२ किता बोनस सेयर)	२१,८५७,१००	७१,६६२,५४०	२१,८५७,१००	६३,०५७,७३४
सानिमा जिआइसि इन्स्योरेन्स कम्पनी नेपाल लि. (४१,२५९ किता साधारण सेयर र ९,९५१ किता बोनस सेयर को औसत मुल्य रु. ४३२.०९ ले चुक्ता)	२२,१२७,२८७	३१,२३७,५८८	१०१,५४६,७८२	१२५,०३१,२८४
नेशनल माइक्रोफाइन्स वित्तीय संस्था लिमिटेड (संस्थापक) (६८,१६६ किता संस्थापक सेयर प्रति किता रु १०० ले चुक्ता र ५६,०५६ किता बोनस सेयर)	६,८१६,६१४	८६,९५८,५०६	६,८१६,६१४	७६,५९८,८७६
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (१ किता बोनस सेयर)	-	८८४	-	८५४
मेरो माइक्रोफाइन्स कम्पनी लिमिटेड (२४,०६७ किता सेयर प्रति सेयर रु १,४९१.५२ ले चुक्ता र ४,३९२ किता बोनस सेयर)	३५,८९६,४१६	२४,०९१,३९७	३५,८९६,४१६	१८,५३१,१००
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (५ किता बोनस सेयर)	-	४,४११	-	३,३६४
फरवार्ड माइक्रोफाइन्स वित्तीय संस्था लिमिटेड (२ किता बोनस सेयर)	-	२,५८८	-	२,८२६
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (७ किता बोनस सेयर)	-	७,१४७	-	५,९५७
फर्स्ट माइक्रोफाइन्स डेभलपमेन्ट बैंक लि. (१ किता बोनस सेयर)	-	७९९	-	६८१
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (३४ किता बोनस सेयर)	-	१८,१३७	-	१४,४१५
अपी पावर कम्पनी लिमिटेड (१४० किता साधारण सेयर प्रति किता १०० ले चुक्ता र ७ किता बोनस सेयर)	१४,०००	४३,५००	१४,०००	२६,७४०
सुचीकृत नभएको इक्विटीमा लगानी				
५.५० प्रतिशत नागरिक एकांक योजना	६०,०००,०००	६०,०००,०००	६०,०००,०००	६०,०००,०००
कर्जा सुचना केन्द्र	२९४,५००	३,३६८,४००	२९४,५००	३,३६८,४००
(२,९४५ संस्थापक सेयर प्रति सेयर रु १०० ले चुक्ता र ३०,७३९ किता बोनस सेयर)				
नेपाल चलचित्र कम्पनी लिमिटेड ९० किता संस्थापक सेयर प्रति सृयर रु २७.६७ ले चुक्ता	२,४९०	९,०००	२,४९०	९,०००
प्रभु क्यापिटल लिमिटेड १५,००० संस्थापक सेयर प्रति सेयर रु १०० ले चुक्ता र ३,७५८ किता बोनस सेयर)	१,५००,०००	१,८७५,८०४	१,५००,०००	१,८७५,८०४
नेपाल क्लिअरिङ हाउस लिमिटेड	१००,०००	५२२,२००	१००,०००	५२२,२००

१,००० संस्थापक शेयर प्रति शेयर रु १००
ले चुक्ता र ४,२२२ किता बोनस शेयर)

जम्मा	१८२,५५५,२१६	३११,५४८,९१७	२५६,९७२,५११	३७३,७१६,५४५
-------	-------------	-------------	-------------	-------------

चालु आयकर सम्पत्ति ४९
(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
चालु आयकर सम्पत्ति	५४,११३,१४०	६०,४८८,००९
चालु वर्षको आय कर सम्पत्ति	५४,११३,१४०	६०,४८८,००९
गत वर्षहरूको कर सम्पत्ति	-	-
चालु आयकर दायित्व	५०,३३४,२३९	२७,३८९,४०७
चालु वर्षको आयकर दायित्व	५०,३३४,२३९	२७,३८९,४०७
गत वर्षहरूको कर दायित्वहरू	-	-
जम्मा	३,७७८,९०१	३३,०९८,६०२

यस आ.व.को आयकर सम्पत्तिमा वित्तीय संस्थाले आयकर ऐन २०५८ बमोजिम दाखिला गरेको स्व निर्धारण आयकर विवरण अन्तर्गत वित्तीय संस्थाले गरिएको छ । भुक्तानी गरेको अग्रिम आयकर र अन्य निकायहरूले वित्तीय संस्थाको तर्फबाट स्रोतमा अग्रिम कर कट्टी गरेको रकम समावेश त्यसै अनुरूप, यस आ. व. को आयकर दायित्वमा आयकर ऐन २०५८ को प्रावधान अनुसार सरकारलाई तिर्नुपर्ने कर समावेश गरिएको छ ।

सहायक कम्पनीको लगानी ४.१०
(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सुचिकृत सहायक कम्पनीमा लगानी	-	-
सुचिकृत नभएका सहायक कम्पनीमा लगानी	-	-
कुल लगानी	-	-
घटाउने : हानी व्यवस्था	-	-
खुद किताबी मुल्य	-	-

सुचिकृत भएका सहायक कम्पनीमा लगानी ४.१०.१
(रकम रु.मा)

	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
जम्मा	-	-	-	-

सुचिकृत नभएका सहायक कम्पनीमा लगानी

	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
जम्मा	-	-	-	-

४.१०.३

सहायक कम्पनीमा गरिएको लगानीको जानकारी

वित्तीय संस्थाले प्राप्त गरेको स्वामित्व प्रतिशत मा

	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि	-	-	-	-
..... लि	-	-	-	-
..... लि	-	-	-	-
..... लि	-	-	-	-

४.१०.४

सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ

	आ.व. २०८१/८२	आ.व. २०८०/८१
गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी इन्ड्रेष्ट (%)	-	-
यस वर्षको नाफा नोक्सान वॉडफॉड	-	-
आषाढ मसान्तमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	-	-
गैर नियन्त्रित स्वार्थ लाई दिएको लाभांश	-	-
गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी इन्ड्रेष्ट (%)	-	-
यस वर्षको नाफा नोक्सान वॉडफॉड	-	-
आषाढ मसान्तमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	-	-
गैर नियन्त्रित स्वार्थ लाई दिएको लाभांश	-	-

सम्बद्ध कम्पनीमा गरिएको लगानी

४.११

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सुचिकृत सम्बद्ध कम्पनीमा लगानी	-	-
सुचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	-	-
जम्मा लगानी	-	-
घटाउने : हानी नोक्सानी व्यवस्था	-	-
खुद कितावी मुल्य	-	-

सम्बद्ध सुचीकृत कम्पनीमा गरिएको लगानी

	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
..... लि.....	-	-	-	-
जम्मा	-	-	-	-

सम्बद्ध सुचीकृत नभएको कम्पनीमा गरिएको लगानी

४.११.२

	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
जम्मा				

४.११.३

वित्तीय संस्थासंग सम्बद्ध कम्पनीसंग सम्बन्धित जानकारी

	वित्तीय संस्थाले प्राप्त गरेको स्वामित्व प्रतिशत मा	
	आ.व. २०८१/८२	आ.व. २०८०/८१
..... लि		
..... लि		

सम्पत्तिमा लगानी

४.१२

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
फेयर भ्याल्युमा मापन गरिएको लगानी सम्पत्ति		
साउन १ गतेको मौज्दात	-	-
समीक्षा वर्षमा थप/निसर्ग	-	-
समीक्षा वर्षमा फेयर भ्याल्युमा खुद परिवर्तन	-	-
समायोजन/स्थानान्तरण	-	-
खुद रकम	-	-
लागत मुल्यमा मापन गरिएको लगानी सम्पत्ति		
साउन १ गतेको मौज्दात	३९०,४३४,५७७	४३२,५५१,७६५
समीक्षा वर्षमा थप	४५,०१९,४९१	३५,९९७,२५०
समीक्षा वर्षमा निसर्ग	-	(७८,११४,४३८)
समायोजन/स्थानान्तरण	-	-
कुल ह्यासकट्टी	-	-
कुल हानी व्यवस्था	-	-
खुद रकम	४३५,४५४,०६८	३९०,४३४,५७७
जम्मा	४३५,४५४,०६८	३९०,४३४,५७७

लगानी सम्पत्ति अर्नात नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गैह्र बैकिङ्ग सम्पत्ति लेखांकन गरिएको सम्पत्तिको विवरण

ग्राहकको नाम	गैह्र बैकिङ्ग सम्पत्ति लेखांकन मिति	आ.व. २०८१/८२	आ.व. २०८०/८१
रामचन्द्र वस्नेत, जोरपाटी, काठमाण्डौ	२००८-०१-०३	१९०,०००	१९०,०००
धर्मस्थली	२०१२-०७-०६	८३८,४००	८३८,४००
ज्ञान देवी शाक्य, का.म.न.पा. २२, काठमाण्डौ	२०१४-०२-१६	४,८२५,०००	४,८२५,०००
लुम्बिनी कार्पेट लि., चासाने १, भापा	२०१४-०९-०१	६,४०६,१६०	६,४०६,१६०
सचिन कुमार सुनुवार, खिजी चण्डेशवरी गा.वि.स. २, ओखलढुंगा	२०१६-१०-१६	३७५,०००	३७५,०००
चन्द्र बहादुर रेग्मी, केवलपुर ३, धादिङ्ग	२०१७-०१-१०	१९६,०००	१९६,०००
श्री सिद्धकाली ज्वेलर्स, धरान	२०१८-०१-१४	३,७२०,२४४	३,७२०,२४४
रमेश खालिङ्ग, धुलाबारी - ५, भापा	२०१८-०४-२२	१,९२६,१०४	१,९२६,१०४
आईताराज लिम्बु,	२०१८-०४-२६	४,३७६,८५४	४,३७६,८५४
संजीव राई, अमरदह - ६, मोरङ्ग	२०१९-०४-१३	३,३८२,५२०	३,३८२,५२०
प्रेम कुमार लिम्बु, बयरबन - ९, मोरङ्ग	२०१९-०७-१६	४,१९६,९६२	४,१९६,९६२
प्रेम कुमार लिम्बु, मृगौलिया - ९, मोरङ्ग	२०१९-०७-१६	३,९१०,४०१	३,९१०,४०१
होटल महाराजा, सिमौरी, कैलाली	२०१९-०७-१६	५,६०४,३६५	५,६०४,३६५
सुमन पुडासैनी, सूर्यविनायक, भक्तपुर	२०१९-०८-१९	१८५,०००	१८५,०००
एलेक्स सुब्बा लिम्बु, अमरदह - ७, मोरङ्ग	२०१९-१०-१५	४,४६३,३१५	४,४६३,३१५
युनिसा पोल्ट्री फर्म	२०२०-०३-१६	९३६,८६५	९३६,८६५
सुमन नेम्बाङ्ग, अर्जुनधारा - १०, भापा	२०२२-०२-१८	४,३०७,९६०	४,३०७,९६०
बोध मार्ट प्रा.लि.	२०२२-०३-२१	२२,३१६,६९६	२२,३१६,६९६
भुषाल रोडा सप्लायर्स	२०२२-०४-१२	७,६७०,०००	७,६७०,०००
हेमाज म्याचिङ्ग, काटेशवर	२०२२-०९-०८	१७,४६०,७८४	१७,४६०,७८४
सुमिता राई, काठमाण्डौ	२०२२-०९-३०	३,२२८,७२६	३,२२८,७२६
न्यू पुजा सुनचादी पसल	२०२२-११-२९	५,४१८,८१३	५,४१८,८१३
कृष्ण कुमार साह	२०२२-१२-२६	१,१२७,०००	१,१२७,०००
वाई.आर.पि. मल्टिट्रैडिङ्ग प्रा.लि.	२०२३-०१-१३	९,०००,०००	९,०००,०००
फर्निचर ट्रेडिङ्ग प्रा.लि.	२०२३-०२-१७	१२३,४१०,३२५	१२३,४१०,३२५
देशु किराना पसल	२०२३-०५-०९	१,५७२,०००	१,५७२,०००
न्यू आठराई बिजनेस सेन्टर	२०२३-०६-०१	७,३२०,०७६	७,३२०,०७६
चौरी देउराली उत्थान कृषक समूह	२०२३-०७-०४	२०,७२५,९७७	२०,७२५,९७७
युनाईटेड केबल नेटवर्क प्रा.लि.	२०२३-०७-१४	११,९००,०००	११,९००,०००
ए.बि. ल्याण्ड डेभलपमेन्ट प्रा.लि.	२०२३-०७-१४	७३,४४५,७७९	७३,४४५,७७९
सञ्जु कुमारी महतो	२०२३-१०-१६	१,८४४,०००	१,८४४,०००
भवानी कृषि विकास कम्पनी प्रा.लि.	२०२३-११-०२	१७,०२३,२५०	१७,०२३,२५०
भवानी प्रशोधन उद्योग प्रा.लि.	२०२३-११-०२	१७,१३०,०००	१७,१३०,०००
निम्स हस्पिटल प्रा.लि.	२०२५-०६-१२	१८,८१०,०१९	-
एग्रो किङ्स प्रा.लि.	२०२५-०७-१३	१५,०७९,४७१	-
मान बहादुर थापा	२०२५-०७-१६	११,१३०,०००	-
जम्मा		४३५,४५४,०६८	३९०,४३४,५७७

वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू

सम्पत्ति र उपकरण

४.१३

वित्तीय संस्था

विवरण	जग्गा	भवन	पट्टा सम्पत्ति	कम्प्युटर र सामानहरू	सवारी साधान	फनिर्धार तथा फिक्स्चर	अन्य उपकरणहरू	कुल
लागत								
श्रावण १, २०७९ को मौज्जात	३३,२७४,२५०	१३,९९७,४८८	२०५,४७२,२४२	३०,७९२,१८५	२४,०१६,१२४	३४,७०१,९७९	७८,२४७,४३३	४२०,५०१,७००
समिक्षा वर्षमा थप								
यस वर्ष थप गरिएको	-	-	४४,०२८	१,६०३,१५५	२९६,९००	१७५,५०२	३,३७५,५०९	-
पूँजीकरण	-	-	-	-	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-	-	-	-	-
२०८१ आषाढ अन्त्यसम्मको मौज्जात	३३,२७४,२५०	१३,९९७,४८८	२०५,५१६,२७०	३२,३९५,३४०	२४,३१३,०२४	३४,८७३,४८१	८१,६१८,९४१	४२५,९८८,७९४
यस वर्ष थप गरिएको								
यस वर्ष थप गरिएको	-	-	३०,७९०,६४५	१,६६०,६८०	१४,३००	१४८,५०१	१,७८६,०८१	३४,४००,२०७
पूँजीकरण	-	-	-	-	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-	-	-	-	-
२०८२ आषाढ अन्त्यसम्मको मौज्जात	३३,२७४,२५०	१३,९९७,४८८	२३६,३०६,९१६	३४,०५६,०२०	२४,३२७,३२४	३५,०२१,९८२	८३,४०५,०२३	४६०,३८९,००१
हासकट्टी र हानी नोक्सानी								
श्रावण १, २०७९ को मौज्जात	-	४,२१०,७३९	९५,६७०,३३४	२६,३६४,४६१	१५,२३९,७२९	२७,६९०,७४४	६७,३१३,७४४	२३६,४८९,७८१
समीक्षा बर्षको हासकट्टी शुल्क	-	२२१,८५८	२८,२४८,४८१	१,६२६,४२५	१,५३०,५३६	२,५११,९९०	३,७३२,६८८	३७,८७१,९७९
समीक्षा वर्षको हानी व्यवस्था	-	-	-	-	-	-	-	-
निसर्ग	-	-	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-	-	-
२०८१ आषाढ अन्त्यसम्मको मौज्जात	-	४,४३२,५९७	१२३,९१८,८१५	२७,९९०,८८६	१६,७७०,२६६	३०,२०२,७३४	७१,०४६,४३२	२७४,३६९,७६०
समीक्षा बर्षका लागि हानी नोक्सानी	-	-	-	-	-	-	-	-
समीक्षा बर्षको हासकट्टी शुल्क	-	२२१,८५८	२७,३७०,६०२	१,६७३,९२१	१,५४२,४२४	१,७६६,२५६	३,६०१,११२	३६,१७६,१७४



समीक्षा वर्षको हाली व्यवस्था

निसर्ग

समायोजन

२०८२ आषाढ अन्त्यसम्मको मौज्दात	-	४,६४४,४४६	१५१,२८९,४४७	२९,६६४,८०७	१८,३१२,६९०	३१,९६८,९९०	७४,६४७,४४४	३१०,४३७,९३४
पूँजीगत निर्माण								
कुल किताबी मौज्दात	३३,२७४,२४०	९,३४३,०३३	८४,०१७,४६९	४,३९१,२१३	६,०१४,३३४	३,०४२,९९२	८,७५७,४७८	१४९,८४१,०६७
२०८० आषाढ अन्त्यसम्मको मौज्दात	३३,२७४,२४०	९,७८६,७४९	१०९,८०१,८७९	४,४२७,७२३	८,७७६,३९४	७,०११,२३४	१०,९३३,६८८	१८४,०११,९१९
२०८१ आषाढ अन्त्यसम्मको मौज्दात	३३,२७४,२४०	९,४६४,८९१	८१,४९७,४२६	४,४०४,४४३	७,४४२,७४८	४,६७०,७४७	१०,४७२,४०९	१४१,६२७,०३४
२०८२ आषाढ अन्त्यसम्मको मौज्दात	३३,२७४,२४०	९,३४३,०३३	८४,०१७,४६९	४,३९१,२१३	६,०१४,३३४	३,०४२,९९२	८,७५७,४७८	१४९,८४१,०६७

	वित्तीय संस्था				कुल
	ख्याति	सफ्टवेयर खरिद	सफ्टवेयर विकास	अन्य	
लागत					
श्रावण १, २०८० को मौज्जात	-	७,४७०,५९७	-	-	७,४७०,५९७
समिक्षा बर्षमा थप	-	१,०४९,३८५	-	-	१,०४९,३८५
यस वर्ष थप गरिएको	-	१,०४९,३८५	-	-	१,०४९,३८५
पूँजीकरण	-	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-	-
२०८१ आषाढ अन्त्यसम्मको मौज्जात	-	८,५१९,९८२	-	-	८,५१९,९८२
समिक्षा बर्षमा थप	-	-	-	-	-
यस वर्ष थप गरिएको	-	-	-	-	-
पूँजीकरण	-	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-	-
आषाढ मसान्त २०८२ को मौज्जात	-	८,५१९,९८२	-	-	८,५१९,९८२
परिशोधन र हानी नोक्सानी					
श्रावण १, २०८० को मौज्जात	-	४,३३८,२३६	-	-	४,३३८,२३६
समीक्षा बर्षको परिशोधन	-	१,२५१,९६१	-	-	१,२५१,९६१
समीक्षा वर्षको हानी व्यवस्था	-	-	-	-	-
निसर्ग	-	-	-	-	-
समायोजन	-	-	-	-	-
२०८१ आषाढ अन्त्यसम्मको मौज्जात	-	५,५९०,१९७	-	-	५,५९०,१९७
समीक्षा बर्षको परिशोधन	-	१,०२४,४२४	-	-	१,०२४,४२४
समीक्षा वर्षको हानी व्यवस्था	-	-	-	-	-
निसर्ग	-	-	-	-	-
समायोजन	-	-	-	-	-
आषाढ मसान्त २०८२ को मौज्जात	-	६,६१४,६२१	-	-	६,६१४,६२१
पुजीगत निर्माण					
कुल किताबी मौज्जात	-	१५,१३४,६०३	-	-	१५,१३४,६०३
२०८० आषाढ अन्त्यसम्मको मौज्जात	-	३,१३२,३६१	-	-	३,१३२,३६१
२०८१ आषाढ अन्त्यसम्मको मौज्जात	-	२,९२९,७८५	-	-	२,९२९,७८५
२०८२ आषाढ अन्त्यसम्मको मौज्जात	-	१,९०५,३६१	-	-	१,९०५,३६१

विवरण	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	१६ जुलाई २०२५ खुद स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नताको आधारमा स्थगन कर			
बैंक तथा वित्तीय संस्थालाई कर्जा	-	-	-
ग्राहकलाई कर्जा सापटी	-	-	-
लगानी सम्पत्ति	-	-	-
लगानी सुरक्षणपत्र	-	३८,६९८,११०.२७	(३८,६९८,११०)
सम्पत्ति र उपकरण	-	१९,५१४,४३९.५४	(१९,५१४,४४०)
नगद तथा नगद समान	१२६,५९२.२०	-	१२६,५९२
पट्टा सम्बन्धी दायित्व	२९,३४२,९१५.२२	-	२९,३४२,९१५
व्यवस्था	४,५३५,२३०	२,२१७,७५२	२,३१७,४७७
कर्जा नोक्सानी व्यवस्था	२३८,२८२,८२६	-	२३८,२८२,८२६
अन्य अस्थायी भिन्नता	-	-	-
अस्थायी भिन्नताको आधारमा स्थगन कर	२७२,२८७,५६३	६०,४३०,३०२	२११,८५७,२६१
प्रयोग नगरिएको अगाडी बढाइनेमा कर घाटाको स्थगित कर	-	-	-
करको दरमा भएको परिवर्तनको कारणले स्थगित कर	-	-	-
खुद स्थगन कर सम्पत्ति(दायित्व) आषाढ मसान्त २०८२			२११,८५७,२६१
नाफा वा नोक्सानमा पहिचान गरिएको			२५२,७७३,१२४
अन्य विस्तृत आम्दानीमा पहिचान गरिएको			(४०,९१५,८६३)
प्रत्यक्ष रूपमा इक्विटीमा पहिचान गरिएको			-
खुद स्थगन कर सम्पत्ति(दायित्व) १ साउन २०८१			(१४०,५७७,५६०)
स्थगन कर खर्च / (आम्दानी)			७१,२७९,७०१
नाफा अथवा नोक्सानमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			८२,११६,६००
अन्य विस्तृत आम्दानीमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			(१०,८३६,९००)
वित्तीय संस्था			
विवरण	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	गत आव खुद स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नताको आधारमा स्थगन कर			
बैंक तथा वित्तीय संस्थालाई कर्जा	-	-	-
ग्राहकलाई कर्जा सापटी	१७०,९४०,१५१	-	१७०,९४०,१५१
लगानी सम्पत्ति	-	५,८५६,५१९	(५,८५६,५१९)
लगानी सुरक्षणपत्र	-	३५,०२३,२१०	(३५,०२३,२१०)
सम्पत्ति र उपकरण	-	१७,७८२,५२१	(१७,७८२,५२१)
नगद तथा नगद समान	१२६,५९२	-	१२६,५९२
सम्बद्ध कम्पनीमा लगानी	-	-	-
व्यवस्था	४,०४५,८३१	२,८७७,४८५	१,१६८,३४५
अन्य अस्थायी भिन्नता	२७,००४,७२२	-	२७,००४,७२२
अस्थायी भिन्नताको आधारमा स्थगन कर	२०२,११७,२९६	६१,५३९,७३६	१४०,५७७,५६०

प्रयोग नगरिएको अगाडी बढाइनेमा कर घाटाको स्थगित कर	-	-	-
करको दरमा भएको परिवर्तनको कारणले स्थगित कर	-	-	-
खुद स्थगन कर सम्पत्ति(दायित्व) आषाढ मसान्त २०८१			१४०,५७७,५६०
नाफा वा नोक्सानमा पहिचान गरिएको			१७८,४७८,२५६
अन्य विस्तृत आम्दानीमा पहिचान गरिएको			(३७,९००,६९६)
प्रत्यक्ष रूपमा इक्विटीमा पहिचान गरिएको			-
खुद स्थगन कर सम्पत्ति(दायित्व) १ साउन २०८०			(१५९,०५१,१७८)
स्थगन कर खर्च / (आम्दानी)			(१८,४७३,६१७)
नाफा अथवा नोक्सानमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			(१६,९११,६३७)
अन्य विस्तृत आम्दानीमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)			(१,५६१,९८०)

अन्य सम्पत्तिहरू

४.१६

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
बिक्रिका लागि राखिएको सम्पत्ति	-	-
अन्य गैर बैकिङ सम्पत्ति	-	-
असुल हुन बाँकी बिल	-	-
उठ्न बाँकी आसामी	८७०,९९७	२,२९४,०३६
आर्जित आम्दानी	-	-
अग्रिम भुक्तानी र धरौटी	८,९९६,३९४	८,६९१,९७१
आयकर धरौटी	५५,९२३,६६८	५५,२४७,७०९
स्थगन कर्मचारी खर्च	१०,७५५,७८०	९१०,८९६
अन्य		
मसलन्द मौज्दात	२,६०२,३४५	२,६०५,७३९
हकप्रद सेयर बापतको भुक्तानी	-	-
विभिन्न कार्यको लागि पेशकी	३५७,७५५	३२८,०५८
अन्य	२४,६३१,७६१	८,३६५,२३८
जम्मा	१०४,१३८,७०१	७८,४४३,६४७

बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी

४.१७

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
मनी मार्केट निक्षेप	-	-
अन्तर बैकिङ सापटी	-	-
बैंक तथा वित्तीय संस्थाबाट अन्य निक्षेप	४५,३८४,९७८	१८४,६३७,९८७
राफसाफ खाता	-	-
अन्य	-	-
जम्मा	४५,३८४,९७८	१८४,६३७,९८७

अन्य स्थानीय वित्तीय संस्थाले बैंकको खातामा राखेको मौज्दात यसमा प्रस्तुत गरिएको छ । अन्तर बैंक सापटी, अन्तर बैंक, निक्षेप, क्लियरिङ खातामा रहेको ब्यालेन्स साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको बाँकी रकम यसमा प्रस्तुत गरिएको छ ।

नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

४.१८

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनरकर्जा	-	-
स्थायी तरलता सुविधा	-	-
नेपाल राष्ट्र बैंकबाट अन्तिम ऋणदाता सुविधा	-	-
पुनः खरिद सम्भौतामा बिक्री गरिएको सेक्युरिटीजहरू	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्नुपर्ने अन्य बक्यौता	-	-
जम्मा	-	-

व्युत्पन्न वित्तीय उपकरणहरू

४.१९

(रकम रु. मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
व्यापारको लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनका लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-
अन्य	-	-
जम्मा	-	-

२०८२ आषाढ मसान्तमा यस वित्तीय संस्थाको व्युत्पन्न वित्तीय उपकरणहरू रहेका छैनन् ।

ग्राहकहरूबाट निक्षेप

४.२०

(रकम रु. मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
संस्थागत ग्राहक		
आवधिक निक्षेप	१,२५९,६६५,७७६	१,२१७,३४९,५०७
कल निक्षेप	१,१२३,५६८,४०८	१,१२०,६५५,६६१
चलती निक्षेप	४३,९७८,८९३	३६,६४७,५३७
अन्य	-	-
व्यक्तिगत निक्षेप		
आवधिक निक्षेप	४,५५३,३१७,२६७	४,८४७,५३३,१०३
बचत निक्षेप	२,३७२,९३९,०३९	२,२२५,९७१,१०४
चलती निक्षेप	७५,६३७,४८३	७७,३७६,४७०
अन्य	-	-
जम्मा	९,४२९,१०६,८६७	९,५२५,५३३,३८२

ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

४.२०.१

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
नेपाली रुपैया	९,४२९,१०६,८६७	९,५२५,५३३,३८२
भारतीय रुपैया	-	-
अमेरिकी डलर	-	-
पाउण्ड स्टर्लिङ	-	-
युरो	-	-
जापानी येन	-	-
चाइनिज युवान	-	-
अन्य	-	-
जम्मा	९,४२९,१०६,८६७	९,५२५,५३३,३८२

सापटी

४.२१

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
स्वदेशी सापटी		
नेपाल सरकार	-	-
अन्य संस्था	-	-
अन्य	-	-
जम्मा	-	-
विदेशी सापटी		
विदेशी बैंक तथा वित्तीय संस्था	-	-
बहु पक्षीय विकास बैंकहरू	-	-
अन्य संस्थाहरू	-	-
जम्मा	-	-
जम्मा	-	-

व्यवस्थाहरू

४.२२

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
रेड्युन्डयान्सीको लागि व्यवस्था	-	-
पुनः संरचनाको लागि व्यवस्था	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको लागि व्यवस्था	-	-
कडा (Onerous) सम्झौताको लागि व्यवस्था	-	-
अन्य	-	-
जम्मा	-	-

व्यवस्थामा भएको घटबढ

४.२२.१

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
साउन १ गतेको मौज्दात	-	-
आ.व को थप व्यवस्था	-	-
आ.व को खर्च भएको व्यवस्था	-	-

आव को फिर्ता भएको व्यवस्था	-	-
सुविधा लिइएको छुट	-	-
आषाढ मसान्तको मौज्दात	-	-

अन्य दायित्वहरू

४.२३

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
कर्मचारीको लागि परिभाषित लाभ दायित्व	(७,३९२,५०८)	(९,५९१,६१८)
लामो विदाको लागि व्यवस्था	१५,११७,४३३	१३,४८६,१०२
अल्पकालिन कर्मचारी लाभ	-	-
भुक्तानी गर्नुपर्ने विल्स	-	-
साहु र दिन बाँकी	६,५१२,४२२	४,७४४,९२६
निक्षेपमा भुक्तानी गर्न बाँकी व्याज	५,४५७,००५	१३,२६३,१८१
सापटीमा भुक्तानी गर्न बाँकी व्याज	-	-
स्थगन अनुदान आयको दायित्व	-	-
भुक्तानी गर्न बाँकी लाभांश	-	-
वित्तीय लिज भित्रको दायित्व	-	-
भुक्तानी गर्न बाँकी कर्मचारी वोनस	-	९,६३०,४३३
अन्य दायित्व		
भुक्तानी गर्न बाँकी टिडिएस	६,८०५,९४८	८,०५४,६२१
धरौटी बापतको रकम	२१,४५२,२३०	२१,६१२,२३०
एटिएम पोसको भुक्तानी गर्न बाँकी रकम	१,५२१,०३५	७४२,३६२
रिटेन्सन रकम	२,५२२,४६०	२,५२२,४६०
सेयरबापतको भुक्तानी दिन बाँकी रकम	४८७,४८८	४८७,४८८
भुक्तानी दिन बाँकी कमिशन	३,२२९,५३१	२,७००,९३४
गुड फर पेमेन्ट चेक	-	-
म्यानेजर्स चेक	१२,६२१	२१२,२२१
भुक्तानी दिन बाँकी सामाजिक सुरक्षा भत्तावापतको रकम	-	११२,६७८
भुक्तानी गर्न बाँकी सिआइबी शुल्क	९५,७३९	३९,६२५
निक्षेपकर्ताको भुक्तानी दिन बाँकी रकम	-	-
पट्टा दायित्व	९७,८०९,७१७	९०,०१५,७४०
फिर्ता गर्न बाँकी व्याज	१००,१५४	१००,१५४
अन्य विविध दायित्व	१,९४८,२७६	८,७६४,४४४
जम्मा	१५५,६७९,५५१	१६६,८९७,९८१

कर्मचारी लाभ सम्बन्धी दायित्वहरू जस्तै उपदान दायित्व, लामो सेवा बिदाको दायित्व, अल्पकालीन कर्मचारी लाभ ईत्यादी, साहु तथा भुक्तानी गर्न बाँकी रकम, भुक्तानी गर्न बाँकी लाभांश जस्ता दायित्वहरू यो शिर्षक अन्तर्गत उल्लेख गरिएको छ । लामो सेवा बिदा अन्तर्गत बिरामी बिदा र वार्षिक बिदा पर्छन् । परिभाषित लाभ दायित्वको विस्तृत विवरण Disclosure ५.२३ मा प्रस्तुत गरिएको छ ।

परिभाषित लाभ दायित्व

४.२३.१

वित्तीय अवस्थाको विवरणमा देखाईएको रकमहरू

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
अनफन्डेड दायित्वको हालको मुल्य	-	-
फन्डेड दायित्वको हालको मुल्य	१८,५६३,५७९	२०,६३३,७६७
कुल दायित्वको हालको मुल्य	१८,५६३,५७९	२०,६३३,७६७
सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	२५,९५६,०८८	३०,२२५,३८५
खुद दायित्वको हालको मुल्य	(७,३९२,५०९)	(९,५९१,६१८)
परिभाषित लाभको दायित्व	(७,३९२,५०९)	(९,५९१,६१८)

योजना सम्पत्ति

४.२३.२

सुविधा योजना सम्पत्तिमा संलग्न

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
इक्विटी सुरक्षण पत्र	-	-
सरकारी बोन्ड	-	-
बैंक निक्षेप	-	-
अन्य(स्वीकृत अवकाश कोषमा भएको लगानी)	२५,९५६,०८८	३०,२२५,३८५
जम्मा	२५,९५६,०८८	३०,२२५,३८५
योजना सम्पत्तिमा वास्तविक प्रतिफल	-	-

४.२३.३

परिभाषित लाभ दायित्वको वर्तमान मुल्यमा परिवर्तन

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
श्रावण १ को लाभ योजना दायित्व	२०,६३३,७६७	२२,६९४,१५७
विमाङ्किक नोक्सानी(नाफा)	(२,९२३,८३४)	२,९४४,७७०
योजनाबाट प्राप्त लाभ		
चालु सुविधा खर्च र व्याज	८५३,६४६	(५,००५,१६०)
आषाढ अन्तिमको लाभ योजना दायित्व	१८,५६३,५७९	२०,६३३,७६७

४.२३.४

योजना सम्पत्तिको वर्तमान मुल्यमा गतिविधि

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
श्रावण १ को सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	३०,२२५,३८५	३५,६७८,००३
सुरुवाती मुल्यमा समायोजन	-	८४३,०८४
योजनामा दिएको योगदान	-	१,५४६,७९७
व्याज आमदानी	२,८६०,६२७	२,९०७,९७९
वर्षभरी तिरिएको लाभ	(५,८६९,६०३)	(९,९६७,२१४)
विमाङ्किक नाफा/(नोक्सानी)	-	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	(१,२६०,३२१)	(७८३,२६४)
आषाढ अन्तिमको सुविधा योजनामा सम्पत्तिको फेयर भ्यालु	२५,९५६,०८८	३०,२२५,३८५

नाफा नोक्सान विवरणमा देखाइएको रकम

४.२३.५

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
चालु सुविधा खर्च	४,९३३,४४८	३,००२,६१८
दायित्वमा व्याज	(१,०७०,८२६)	(९४८,५४३)
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-
जम्मा	३,८६२,६२२	२,०५४,०७५

अन्य विस्तृत आयमा देखाइएको रकम

४.२३.६

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
विमाङ्किक (नाफा)/नोक्सान	(२,०६७,९८६)	२,९४४,७७०
जम्मा	(२,०६७,९८६)	२,९४४,७७०

विमाङ्किक अनुमानहरू

४.२३.७

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
छुट दर	९%	९%
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	९%	९%
भविष्यमा हुने तलबमा वृद्धि	५%	५%
अवकाश दर	४%	४%

जारी गरिएको ऋण पत्र

४.२४

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
नाफा र नोक्सान मार्फत फेयर भ्याल्यू मा जारी गरिएको ऋण पत्र	-	-
परिशोधित लागत जारी गरिएको ऋण पत्र	-	-
जम्मा	-	-

सुरक्षण नभएको सहायक आवधिक दायित्वहरू

४.२५

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
फिर्ता हुने अग्राधिकार सेयरहरू	-	-
फिर्ता नहुने Cumulative अग्राधिकार सेयरहरू	-	-
अन्य	-	-
जम्मा	-	-

सेयर पूँजी

४.२६

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
साधारण सेयरहरू	८६७,९९३,८००	८६७,९९३,८००
परिवर्तनीय अग्राधिकार प्राथमिक सेयरहरू (इक्विटी कम्पोनेन्ट मात्र)	-	-
फिर्ता नहुने अग्राधिकार सेयरहरू(इक्विटी कम्पोनेन्ट मात्र)	-	-
भुक्तानी मिति नभएका ऋणपत्र (इक्विटी कम्पोनेन्ट मात्र)	-	-
जम्मा	८६७,९९३,८००	८६७,९९३,८००

साधारण शेयर पूँजी

४.२६.१

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
अधिकृत पूँजी		
१०,०००,००० कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- ले चुक्ता	१,०००,०००,०००	१,०००,०००,०००
जारी पूँजी		
८,६७३,९३८ कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- ले चुक्ता	८६७,९९३,८००	८६७,९९३,८००
चुक्ता पूँजी		
८,६७३,९३८ कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- ले चुक्ता	८६७,९९३,८००	८६७,९९३,८००
जम्मा	८६७,९९३,८००	८६७,९९३,८००

साधारण शेयर स्वामित्व

४.२६.२

रकम रु मा

विवरण	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	प्रतिशत	रकम रु.मा	प्रतिशत	रकम रु.मा
स्वदेशी स्वामित्व				
नेपाल सरकार	-	-		
'क' वर्गका ईजाजतपत्र प्राप्त संस्थाहरू	-	-		
अन्य ईजाजतपत्र प्राप्त संस्थाहरू	-	-		
अन्य संस्थाहरू				
सर्वसाधारण	४९.००	४२५,३१६,९००	४२.४९	३६८,७९४,४००
संस्थापक	५१.००	४४२,६७६,९००	५७.५१	४९९,१९९,४००
अन्य	-	-		
विदेशी स्वामित्व	-	-		
जम्मा	१००.००	८६७,९९३,८००	१००.००	८६७,९९३,८००

हाल शेयर संरचनामा परिवर्तन भई संस्थापक समूहको धारण ५१ प्रतिशत र सर्वसाधारण समूहको धारण ४९ प्रतिशत रहेको छ ।

०.५० प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरू

रकम रु मा

विवरण	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	प्रतिशत	रकम रु.मा	प्रतिशत	रकम रु.मा
डम्बर बहादुर तामाङ (बम्जन)	३.२६	२८,३२६,३००	३.२६	२८,३२६,३००
केशरी चन्द कुचैरिया	२.०३	१७,६५६,३००	२.१४	१८,५४३,८००
तेज बहादुर तामाङ	१.६२	१४,०२६,३००	१.६२	१४,०२६,३००
निर्मल गुरुङ	१.४३	१२,३९६,६००	१.४३	१२,३९६,६००
राजेश बान्तवा राई	०.६१	५,२६९,६००	०.६१	५,२६९,६००
दिपेन्द्र अग्रवाल	०.५६	४,८७७,३००	०.६३	५,५००,०००
बिनोद कुमार राई	०.५१	४,३९३,१००	-	-
श्री प्रसाद राई	-	-	०.५१	४,४५६,७००

जगेडा कोष

४.२७

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
वैधानिक साधारण जगेडा कोष	४३४,९२९,६९४	४३१,८७६,९४६
सटही घटबढ कोष	१७२,६२८	१७२,६२८
संस्थागत सामाजिक उत्तरदायित्व कोष	४१८,७२९	४१८,७२९
पुंजी चुक्ता कोष	-	-
नियामनकारी जगेडा कोष	५१४,२४०,०३०	४३०,७४४,४३२
लगानी समायोजन जगेडा	१,५०२,४९०	१,५०२,४९०
पुँजी कोष	-	-
सम्पत्ती पुनर्मुल्याङ्कन कोष	-	-
फेयर भ्याल्यु जगेडा	९०,२९५,५९०	८१,७२०,८२४
लाभांश समिकरण कोष	-	-
वीमाङ्कीक लाभ	२२,९६०,५८३	२१,५१२,९९३
विशेष कोष	-	-
अन्य कोष कर्मचारी तालिम कोष	६,३४१,८८२	४,१८२,६२७
जम्मा	१,०७०,८६१,६२६	९७२,१३१,६६८

सम्भावित दायित्व र प्रतिवद्धता

४.२८

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सम्भावित दायित्व र प्रतिवद्धता	-	-
वितरण नगरिएको कर्जा सुविधाहरू	२२,८०६,२९२	८४,९०५,४३२
पुँजीगत प्रतिवद्धता	-	-
पट्टा (लीज) प्रतिवद्धता	-	-
मुद्दा मामिला	-	-
जम्मा	२२,८०६,२९२	८४,९०५,४३२

सम्भावित दायित्व

४.२८.१

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
स्वीकार्यता तथा डकुमेन्ट्री क्रेडिट	-	-
संकलनमा रहेको बिल	-	-
अग्रीम विनिमय सम्भौता	-	-
जमानतहरू	-	-
प्रत्याभुति प्रतिवद्धता	-	-
अन्य प्रतिवद्धता	-	-
जम्मा	-	-

वितरण नगरिएको सुविधाहरू

४.२८.२

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
वितरण नगरिएको कर्जा	-	-
ओभरड्रॉफ्टको उपयोग नगरिएको सीमा	२२,८०६,२९२	८४,९०५,४३२
क्रेडिट कार्डको उपयोग नगरिएको सीमा	-	-
प्रतितपत्रको उपयोग नगरिएको सीमा	-	-
जमानतको उपयोग नगरिएको सीमा	-	-
जम्मा	२२,८०६,२९२	८४,९०५,४३२

पूँजीगत प्रतिवद्धता

४.२८.३

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सम्पति र उपकरणको सम्बन्धमा पूँजीगत प्रतिवद्धताहरू	-	-
स्वीकृत र सम्भौता गरिएको	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएको	-	-
जम्मा	-	-
अमूर्त सम्पतिको सम्बन्धमा कुल प्रतिवद्धताहरू	-	-
स्वीकृत र सम्भौता गरिएको	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएको	-	-
जम्मा	-	-
कुल जम्मा	-	-

पट्टा (लीज) प्रतिवद्धता

४.२८.४

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सञ्चालन पट्टा प्रतिवद्धता		
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम		
एक वर्ष ननाघेको	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-
५ वर्ष माथिको	-	-
जम्मा	-	-
वित्तीय पट्टा प्रतिवद्धता		
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम		
एक वर्ष ननाघेको	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-
५ वर्ष माथिको	-	-
जम्मा	-	-
कुल जम्मा	-	-

४.२८.५ मुद्दा मामिलाहरू

वित्तीय संस्थाको कर्जा असुलीको क्रममा भएका बाहेक मुद्दा मामिलाहरू रहेका छैनन् ।

व्याज आम्दानी

४.२९

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
नगद र नगद सम्मान	४५,८९०,४४७	३२,४२५,७१८
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	-	-
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	४३,९८९,३२५	८९,६६८,१५१
ग्राहकलाई कर्जा तथा सापटी	७४६,०३२,१६७	८५४,१३५,३८०
लगानी सुरक्षण पत्र	४४,६९१,६२९	४९,५६१,१६७
कर्मचारीलाई कर्जा तथा सापटी	११,९७५,६८७	८,९२९,६८७
अन्य	-	-
कुल व्याज आम्दानी	८९२,५७९,२५५	१,०३४,७२०,१०२

व्याज खर्च

४.३०

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	१०,९५२,९४२	३७,८१७,९८६
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	-	-
ग्राहकबाट निक्षेप	५७६,३२९,२८३	६८१,१८८,७५७
सापटी	-	-
जारी गरिएको ऋण	-	-
सुरक्षण नराखिएको साहायक आवधिक दायित्व	-	-
पट्टा दायित्वमा व्याज खर्च	१०,२२३,५६०	११,५९४,४४३
कुल व्याज खर्च	५९७,४९७,७८५	७३०,६०१,१८७

शुल्क तथा कमिशनहरू आम्दानी

४.३१

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
प्रशासनिक कर्जा शुल्क	३,५४५,५३८	४,९८९,०७३
सेवा शुल्क	१९,५१०,५५५	३४,७२४,३०१
कन्सोटीयम शुल्क	-	-
प्रतिवद्धता शुल्क	-	-
डीडी/टीटी/स्विफ्ट शुल्क	-	-
क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्क	५९९,९०६	४२९,८८७
पुर्वभुक्तानी र स्वाप शुल्क	९००,०६८	१,०४५,७००
इन्भेष्टमेन्ट बैंकिङ शुल्क	-	-
सम्पति व्यवस्थापन शुल्क	-	-
ब्रोकरेज शुल्क	-	-
रेमिट्यान्स शुल्क	३३१,९५५	१,३३३,१०९
प्रतीत पत्रमा कमिसन	-	-
जारी ग्यारेन्टी सम्झौतामा कमिशन	-	-
सेयर जारी तथा प्रत्याभुती कमिसन	-	-
लकर भाडा	८८,५००	१२६,०००

अन्य शुल्क र कमिशन		
कमिशन आम्दानी	१७९,६४३	१५६,६२७
मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैकिङ्ग जारी तथा नविकरण शुल्क	४,६६९,८५५	४,५२८,०९३
ग्राहकसँग सम्बन्धित अन्य सेवा शुल्क	८७३,८६९	८२२,९१७
कुल शुल्क तथा कमिशनहरू आम्दानी	३०,६९१,८८९	४८,१५५,७०६

शुल्क र कमिशन खर्च **४.३२**
(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
एटीएम व्यवस्थापन शुल्क	-	३२७,२७२
भीषा/मास्टर कार्ड शुल्क	१,२७०,२९५	१,००९,०७१
ग्यारेन्टी कमिशन	-	-
ब्रोकरेज	-	-
डीडी/टीटी/स्विफ्ट शुल्क	-	-
रेमिट्यान्स (विप्रेषण) शुल्क र कमिशन	-	-
अन्य शुल्क र कमिशन खर्च	-	-
कुल शुल्क र कमिशन खर्च	१,२७०,२९५	१,३३६,३४३

खुद व्यापारिक आम्दानी **४.३३**
(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
व्यापारिक सम्पतिको Fair Value परिवर्तन	-	-
व्यापारिक सम्पतिको निसर्गमा लाभ/हानी	-	-
व्यापारिक सम्पतिको व्याज आम्दानी	-	-
व्यापारिक सम्पतिमा लाभांश आम्दानी	-	-
विदेशी विनिमय कारोबारमा लाभ/हानी	-	-
अन्य	-	-
जम्मा खुद व्यापारिक आम्दानी	-	-

अन्य सञ्चालन आम्दानी **४.३४**
(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
विदेशी विनिमय पुनर्मुल्यांकन लाभ	-	-
धितोपत्र लगानी बिक्रीबाट लाभ/हानी	९,३१२,४२७	-
लगानी सम्पतिमा Fair value लाभ/हानी	-	-
ईक्स्टी उपकरणमा लाभांश	२,९१०,७८९	३,१५७,३५२
सम्पति तथा उपकरणको बिक्रीमा लाभ/हानी	-	-
सम्पति लगानी बिक्रीमा लाभ/हानी	-	४,१६५,५६३
पट्टा सञ्चालन आम्दानी	१,१२५,४००	६११,८००
सुन र चाँदीको बिक्रीमा लाभ हानी	-	-
अन्य		
सम्बद्ध कम्पनीको लगानीमा लाभ/हानी	-	-
आस्वा आम्दानी	-	-

डिपी सेवा आम्दानी	७२३,२२८	६२५,६८८
अन्य आम्दानी	६९०,७५४	१,३१८,२०९
कुल अन्य सञ्चालन आम्दानी	१४,७६२,५९७	९,८७८,६९३

ऋण र अन्य नोक्सानको लागि हानी/ फिर्ता

४.३५

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
बीएफआइएसको लागि ऋण र अग्रिम भुक्तानी हानी/ फिर्ता	(५,६६४,१४७)	(९७१,१४०)
ग्राहकको लागि ऋण र अग्रिम भुक्तानी हानी/ फिर्ता	२५२,१२५,३१५	(१८,९१३,४७८)
वित्तीय लगानीको लागि हानी/ फिर्ता	-	-
बैंक तथा वित्तीय संस्थामा पेल्समेन्टको लागि हानी/ फिर्ता	-	-
सम्पत्ति र उपकरणको लागि हानी/ फिर्ता	-	-
साख र अमूर्त सम्पत्तिको लागि हानी/फिर्ता	-	-
लगानी भएको सम्पत्तिको लागि हानी/फिर्ता	-	-
कुल ऋण र अन्य नोक्सानको लागि हानी/ फिर्ता	२४६,४६१,१६८	(१९,८८४,६१९)

कर्मचारी खर्च

४.३६

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
तलब	५२,५०१,३८६	५५,८८०,५७५
भत्ता	५२,९९५,६६६	५५,३७८,०७०
उपदान खर्च	६९३,९७७	१,१९८,६२८
संचय कोष	८७२,५३५	१,२०९,०३९
पोशाक खर्च	१,७४०,०००	-
तालिम तथा वृद्धि विकास खर्च	१,१७८,५०५	१,६२३,१२२
विदाको नगद भुक्तानी	३,८२१,४०१	३,४१९,८६९
उपचार	६,५७६,७४१	६,९९९,६५९
बीमा	-	-
कर्मचारीलाई प्रोत्साहन खर्च	-	-
सामाजिक सुरक्षा कोष खर्च	७,५६२,०४४	७,३८७,५३४
पेन्सन भुक्तानी	-	-
NFRS अन्तर्गतको वित्तीय खर्च	४,०९२,३६९	१२७,६२०
कर्मचारीसँग सम्बन्धीत अन्य खर्च		
कर्मचारी स्वेच्छिक अवकाश भुक्तानी	-	८,७१०,१६८
कर्मचारी संचित विदा बापतको व्यवस्था	३,८०६,२८५	५,२३८,२३४
कर्मचारी उपदान बापतको व्यवस्था	५,८१३,८९३	३,६०६,७६२
सुन कर्जामा कमिशन	५२८,५९७	८७२,१७८
जम्मा	१४२,१८३,४०१	१६१,६५१,४५८
कर्मचारी बोनस	-	९,६३०,४३३
कुल कर्मचारी खर्च	१४२,१८३,४०१	१६१,२८१,८९२

बोनस ऐन २०३० बमोजिम कर्मचारीलाई बोनस व्यवस्था गर्नु अनिवार्य रहेको छ । वित्तीय संस्थाका कर्मचारीका लागि भएका सबै खर्चहरू यस शिर्षकमा समावेश गरिएको छ । जसमा कर्मचारीको तलब, भत्ता, पेन्सन, सञ्चयकोषमा जम्मा रकम, तालिम खर्च, पोशाक खर्च, बीमा, कर्मचारी बोनस लगायत रहेका छन् ।

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सञ्चालक समिति बैठक भत्ता	१,३६६,०००	६८८,०००
सञ्चालकको अन्य खर्च	६३५,५६९	९६४,०२१
लेखापरीक्षकको पारिश्रमिक		
- आन्तरिक लेखापरीक्षक शुल्क	१,१५०,०००	१,४५०,०००
- बाह्य लेखापरीक्षक शुल्क	५६५,०००	५६५,०००
- सुचना प्रविधि लेखापरीक्षण शुल्क	-	१००,०००
लेखापरीक्षक सम्बन्धी अन्य खर्च	१८,०८०	१८,०८०
पेशागत र कानुनी खर्च	२,४३१,६०५	१,८२७,९६४
कार्यालय प्रशासन खर्च	५०,०२७,४६८	५१,५५९,४७७
भाडा सञ्चालन खर्च	-	-
लगानी सम्पत्तिको सञ्चालन खर्च	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	-	५,०००
Onerous lease provisions	-	-
अन्य	-	-
कुल सञ्चालन खर्च	५६,१९३,७२३	५७,१७७,५४२

कर्मचारी खर्च बाहेकका अन्य सम्पूर्ण खर्चहरू यस शीषक अन्तर्गत पर्दछन् । यस अन्तर्गत पर्ने खर्चहरूमा कार्यालय प्रशासन खर्च, अन्य संचालन खर्च, र ओभरहड खर्च, सञ्चालकको बैठक शुल्क, लेखा परिषदहरूलाई भुक्तानी गरिएको लेखापरीक्षण शुल्क तथा अन्य शुल्क, व्यावसायिक खर्च, संस्थागत सामाजिक उत्तरदायित्वको खर्च व्यय, पट्टा प्रावधानहरू आदि समावेश छन् ।

कार्यालय प्रशासन खर्च

४.३७.१

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
बत्ती बिजुली र पानी	४,९६९,९८९	४,५२७,६८८
मर्मत तथा सम्भार		
क. भवन	६७,६०२	१९१,०००
ख. सवारी साधन	९२६,००२	८०४,५३२
ग. कम्प्युटर तथा कार्यालय सामान	४८०,९६४	६७५,८०१
घ. अन्य	८०२,७७४	७२८,५४१
बीमा	३,५६९,०५५	३,६३२,७२७
पोस्टेज, टेलिफोन, टेलिफोन, फ्याक्स	५,५३६,७७४	५,१४३,५१३
पत्रपत्रिका तथा पुस्तक	६०,०९०	७५,९९४
बिज्ञापन	१,२६१,१३१	७७३,७६७
चन्दा सहयोग	-	-
सुरक्षा खर्च	१०,८६७,४५७	१०,४१०,८३६
निकष सुरण बिमा	३,६८९,८७८	३,३५०,९००
भ्रमण भत्ता र खर्च	९७८,५५०	९२१,४४०
मनोरञ्जन खर्च	७६६,५९०	८०८,३११
साधारण सभा सम्बन्धी खर्च	७७५,०१०	७८८,४४६
मसलन्द र छपाई	२,४९९,०६१	३,५३५,५९९
रकम स्थानान्तरण सम्बन्धी खर्च	१७,६७०	१७,९०४
सेयर सम्बन्धी खर्च	-	-
प्राविधिक सेवा सोधभर्ना	-	-

सदस्यता तथा नविकरण खर्च	२,४२९,७३५	२,६५१,१५३
इन्धन खर्च	१,६३५,५३७	१,९४३,४५९
सफ्टवेयर खर्च	४,४७७,१११	४,३९९,०४१
व्यापार प्रवर्द्धन खर्च	१,४००,२६४	२,१८०,९७८
सरसफाई खर्च	३२१,४३७	१८६,६११
अन्य खर्च		
कार्यालय सञ्चालन खर्च	१,८०६,४८३	३,२१६,९१८
चाडपर्व तथा खाता बन्दी खर्च	२८५,०४४	२१८,१६४
आरटिजीएस, कर्जा सूचना तथा क्लिअरिङ्ग खर्च	४११,२६१	३७६,१५५
अन्य	-	-
कुल कार्यालय प्रशासन खर्च	५०,०२७,४६८	५१,५५९,४७७

ह्रासकट्टी र परिशोधन

४.३८

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
सम्पत्ति र उपकरणमा ह्रासकट्टी	८,८०५,५७२	९,६२३,४९८
लगानी भएको सम्पत्तिमा ह्रासकट्टी	-	-
पट्टा सम्पत्तिमा ह्रास	२७,३७०,६०२	२८,२४८,४८१
अमूर्त सम्पत्तिमा परिशोधन	१,०२४,४२४	१,२५१,९६१
कुल ह्रासकट्टी र परिशोधन	३७,२००,५९९	३९,१२३,९४०

गैर सञ्चालन आम्दानी

४.३९

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
अपलेखन गरिएको कर्जा असुली	२,९६५,०३७	३,१५२,२८०
अन्य आम्दानी	-	-
कुल	२,९६५,०३७	३,१५२,२८०

गैर सञ्चालन खर्च

४.४०

(रकम रु.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
कर्जा अपलेखन	१३,४३७,४१६	३९,०८९,३३३
रिडन्डेन्सी व्यवस्था	-	-
पुनर्संरचनाको खर्च	-	-
अन्य खर्च	-	१४६,६४४
जम्मा	१३,४३७,४१६	३९,२३५,९७७

आयकर खर्च

४.४१

(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
हालको कर खर्च	५०,३३४,२३९	२७,७४९,९४६
यस वर्ष	५०,३३४,२३९	२७,३८९,४०७
गत वर्षको लागि समायोजन	-	३६०,५३८
स्थगन कर खर्च	(८२,११६,६००)	१६,९११,६३७
अल्पकालिन भिन्नताहरूको सुरुवात र रिभर्सल	(८२,११६,६००)	१६,९११,६३७
कर दरमा आएको परिवर्तन	-	-
अधिल्लो वर्षहरूमा नदेखिएको कर नोक्सानको पहिचान	-	-
जम्मा	(३१,७८२,३६१)	४४,६६१,५८३

४.४१.१

कर खर्च र लेखा मुनाफाको मिलाप


(रकम रू.मा)

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
करअधिको मुनाफा	(१५३,२४५,६०८)	८७,०३४,४३८
कर अनुपात ३० प्रतिशतको कर रकम	(४५,९७३,६८२)	२६,११०,३३१
थप: खर्चको कर प्रभाव जुन कर प्रयोजनका लागि कटौती योग्य हुँदैन	-	३६,०५०,८३०
कम: छुट आयमा कर प्रवाह	-	(३४,७७१,७५४)
थप/कम: अन्य बस्तुमा कर प्रवाह	-	-
कुल आम्दानी कर खर्च	(४५,९७३,६८२)	२७,३८९,४०७
प्रवाहि कर दर	३०.००%	३१.४७%

५. प्रकटीकरण र थप जानकारी

५.१ जोखिम व्यवस्थापन

वित्तीय संस्थाको जोखिम व्यवस्थापन संरचनाले व्यवसायिक संयन्त्र र जोखिम व्यवस्थापन संयन्त्रलाई स्पष्ट रूपमा छुट्याएको छ । वित्तीय संस्थाले प्रमुख जोखिम अधिकारी (CRO) व्यवस्था गरेको छ । CRO ले विश्वव्यापी, सूक्ष्म र विभागीयस्तरको जोखिमको निरीक्षण गर्दछ । जुन दैनिक व्यवसाय सञ्चालनबाट आवधिक रूपमा उत्पन्न हुन्छ ।



अ) जोखिम व्यवस्थापन समिति

सञ्चालक समिति वित्तीय संस्थाको सर्वोच्च निकाय हो र नियामक निकायले जारी गरेको नियमन र निर्देशनको प्रभावकारी पालनाका लागि कडा नीति र फ्रेमवर्क बनाउन र कार्यान्वयन गर्न यो जिम्मेवार छ । सञ्चालक समितिले वित्तीय संस्थाभित्रको प्रभावकारी व्यवस्थापनको लागि जोखिम अवस्था सीमाको आधारमा रणनीति, नीति तथा प्रक्रियाको सुनिश्चितता गर्दछ । सञ्चालक समितिले वित्तीय संस्थाको जोखिमको प्रकृति बुझ्छ, आवधिक रूपमा जोखिम व्यवस्थापनको प्रतिवेदन समीक्षा गर्छ, जोखिम व्यवस्थापन समिति र सम्पत्ति दायित्व व्यवस्था समितिको प्रतिवेदनको आधारमा नीति, मापदण्ड, तरलता तथा पूँजी पर्याप्तता समावेश गर्छ । संस्थागत सुशासन सम्बन्धी राष्ट्र बैंकको निर्देशन अनुरूप वित्तीय संस्थाले प्रष्ट परिभाषित शर्तसहित जोखिम व्यवस्थापन समिति गठन गरेको छ । यस समितिको वर्षमा कम्तीमा चार वटा बैठक हुन्छ र आवश्यकता अनुसार बैठकको संख्या बढाउन पनि सकिन्छ । समितिले वित्तीय संस्थाको समग्र जोखिम व्यवस्थापनलाई तरलता जोखिम, बजार जोखिम, सञ्चालन जोखिम र कर्जा जोखिमको रूपमा वर्गीकृत गरेको छ ।

आ) जोखिम प्रशासन

वित्तीय संस्थाले उत्पन्न हुने उद्यमस्तरमा जोखिम न्यूनीकरण गर्न नीति र प्रक्रियाहरू तयार गरी कार्यान्वयन गरिसकेको छ र कर्मचारीबीच स्वामित्व मानसिकता, क्षमता अभिवृद्धि, प्रष्ट रूपमा परिभाषित जिम्मेवारी र नैतिक संस्कृति मार्फत वित्तीय संस्थाले जोखिम संस्कृतिको बारेमा प्रशिक्षित गरेको छ ।

यसको जोखिम व्यवस्थापन प्रारूपको माध्यमबाट, वित्तीय संस्थाले कर्जा, बजार र तरलता जोखिमहरू कुशलतापूर्वक व्यवस्थित गर्न खोजेको छ जुन सीधा वित्तीय संस्थाको क्रियाकलापहरूको साथसाथै सञ्चालन, नियामक र प्रतिष्ठा सम्बन्धी जोखिमहरू जुन कुनै पनि व्यवसाय उपक्रमको सामान्य परिणामको रूपमा देखा पर्दछ ।

जोखिम सम्बन्धी नीतिको स्थापना र अनुपालनको लागि जोखिम व्यवस्थापन समिति जिम्मेवार छ ।

सम्पत्ति र दायित्व समिति पूँजी व्यवस्थापन र तरलता, पूँजी पर्याप्तता र व्याजदर जोखिम र कर जोखिमको व्यवस्थापन सहित वासलात व्यवस्थापनको नीतिहरूको स्थापना र अनुपालनको लागि जिम्मेवार छ । वित्तीय संस्थाको जोखिम प्रशासन संरचना यस्तो छ कि वित्तीय संस्थाभित्र जोखिम कम राख्न जिम्मेवारी सञ्चालकबाट तल ग्राहक व्यापार, वरिष्ठ व्यवस्थापन र समितिहरूमा पनि सारिएको छ । सारभूत जोखिम विषयको बारेमा नीतिहरू र मापदण्डहरूको पालना भए नभएको, व्यवसाय, कार्यात्मक, वरिष्ठ व्यवस्थापन र समितिमार्फत जानकारी दिइन्छ ।

इ) आन्तरिक नियन्त्रण

रणनीति र उद्देश्यहरूको उपलब्धिमा सहायता गर्ने गरी वित्तीय संस्थामा उचित आन्तरिक नियन्त्रण प्रारूप सुनिश्चित गर्न सञ्चालक समिति जिम्मेवार हुन्छ । वित्तीय संस्थाको विभिन्न कार्यहरूको विस्तार र बृद्धिको क्रममा उचित नियन्त्रण संयन्त्र स्थापना गर्ने दृष्टिकोणले हेर्नु पर्दछ जसले लाभदायक व्यवसायका अवसरहरू अधिकतम बनाउन, नोक्सान वा प्रतिष्ठित क्षति निम्त्याउन सक्ने जोखिमलाई हटाउन वा घटाउन सहयोग गर्दछ ।

सञ्चालक समितिले जोखिम लेखाङ्कन, जोखिम मूल्यांकन, जोखिम न्यूनीकरण र नियन्त्रण र अनुगमनको नीति र प्रक्रियाहरू व्यवस्था गरेको छ, जुन राष्ट्र बैंकको निर्देशन अनुस्यू वित्तीय संस्थामा प्रभावकारी रूपमा लागू भएको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता सञ्चालक समिति, यस अन्तर्गतको समिति, व्यवस्थापक र आन्तरिक लेखापरीक्षकद्वारा नियमित समीक्षा गरिन्छ । आन्तरिक लेखा परीक्षणले नीति र मापदण्डको अनुपालन र नियमित लेखा परीक्षण, विशेष लेखा परीक्षण, सूचना प्रणाली लेखा परीक्षण, साइट समीक्षा, AML/CFT र KYC लेखा परीक्षणका साथै जोखिममा आधारित आन्तरिक लेखा परीक्षण मार्फत वित्तीय संस्थामा आन्तरिक नियन्त्रण संरचनाहरूको प्रभावकारिताको अनुगमन गर्दछ । लेखा परीक्षण अवलोकन तत्काल सुधारात्मक उपायहरू आरम्भ गर्नका लागि प्रमुख कार्यकारी अधिकृत र व्यापार प्रमुखहरूलाई रिपोर्ट गरिन्छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन लेखा परीक्षण समितिसमक्ष समीक्षाको लागि पठाइन्छ र समितिले सम्बन्धित विभाग वा शाखालाई सम्बन्धित मुद्दामा उपयुक्त सुधारात्मक कार्य गर्न निर्देशन जारी गर्छ ।

५.१.१ कर्जा जोखिम

कुनै पनि व्यवसायमा जोखिम अन्तरीनर्हित रहेको हुन्छ र यसले नै संस्थालाई आय आर्जन गर्ने कार्यतर्फ डोऱ्याउँछ । त्यसैगरी, वित्तीय संस्थाको जोखिम व्यवस्थापनको उद्देश्य जोखिम र आम्दानीबीच सन्तुलन कायम गर्ने र पूँजीमा अधिकतम जोखिम समायोजित प्रतिफल निश्चित गर्ने हुन्छ । व्यवसायको दिगोपनका लागि यथोचित तहको प्रतिफल आवश्यक पर्दछ । तथापि अधिक प्रतिफलको लागि अधिक जोखिम लिएमा व्यवसाय असफल पनि हुन सक्दछ । तसर्थ व्यवसायिक सफलताको लागि प्रभावकारी जोखिम व्यवस्थापन अत्यावश्यक छ । यसका लागि गोर्खाज फाइनेन्सले दरिलो जोखिम व्यवस्थापन संरचनाका साथै संचालक समितिद्वारा स्वीकृत नीति तथा प्रणाली कार्यान्वयन गरेको छ जसले बैंकिङ व्यवसायका विभिन्न पक्षहरूसँग सम्बन्धित जोखिमको स्वतन्त्र पहिचान, मूल्यांकन तथा व्यवस्थापनलाई समेट्छ ।

ने.रा.बैंकको निर्देशन अनुसार वित्तीय संस्थाले बहन गर्न चाहेको जोखिम वित्तीय संस्थाको नीति अनुसार छ कि छैन भनेर यकिन गर्न र समीक्षा गर्न सञ्चालक स्तरको जोखिम व्यवस्थापन समिति संगठन गरिएको छ जसमा प्रमुख जोखिम अधिकृत सदस्य सचिवको भूमिकामा रहेका हुन्छन् । प्रमुख जोखिम अधिकृतले कर्जा सम्बन्धी जोखिमको अनुगमन गरी जोखिम व्यवस्थापन समितिको बैठकमा प्रतिवेदन पेश गर्ने गर्दछन् ।

कर्जा जोखिम न्यूनीकरण (Credit Risk Mitigation)

कर्जा जोखिम न्यूनीकरणका लागि वित्तीय संस्थाले विस्तृत नीति तथा मार्गदर्शन लागु गरेको छ । वित्तीय संस्थाको कर्जा नीतिले कर्जा जोखिम न्यूनीकरणलाई मजबुत बनाउनुका साथै सुदृढ कर्जा सिद्धान्त र प्रक्रियामा आधारित गुणात्मक समीक्षा गर्न मद्दत पुऱ्याएको छ । मूल्य भएका सम्पत्तिको भौतिक नियन्त्रण र कानुनी स्वाभित्त्वलाई ध्यानमा राखेर मात्र कुनै पनि सम्पत्तिलाई धितोको रूपमा सकार्ण वित्तीय संस्थाको नीति रहेको छ । वित्तीय संस्थाले पूँजीकोष पर्याप्तता मापदण्डले तोके बमोजिमका कर्जा जोखिम न्यूनीकरणका साधनहरू प्रयोग गरेको छ । सो मापदण्ड अनुरूप आफैँसँग तथा अन्य बैंकसँग रहेको निक्षेप, राष्ट्रिय वचतपत्र तथा विकास ऋणपत्र र सुनचाँदीलाई कर्जा जोखिम न्यूनीकरणका साधनका रूपमा कुल कर्जा जोखिम भारत रकममा समायोजन गरिएको छ ।

वित्तीय संस्थाले जोखिम मूल्याङ्कन गर्ने परम्परा विकास गरेको छ र जोखिमको एकाग्रता मापन गर्न आवश्यक प्रतिवेदनहरूको व्यवस्था गरेको छ । संचालक समितिलाई पूँजी क्षमता अनुरूप आवधिक प्रतिवेदन पेश गर्ने व्यवस्था पनि मिलाइएको छ । सो प्रतिवेदन आवधिक रूपमा समितिमा पेश गरिन्छ र समितिले सोको समीक्षा गरी वित्तीय संस्थाको व्यवस्थापनलाई उपयुक्त निर्देशन जारी गर्दछ ।

विवरण	रकम (रु हजारमा)
आफैँसँग रहेको निक्षेप	१०६,०४०.४७
अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप	-
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको धितोपत्र	-
सुनचाँदी	७७,१७२.५५
जम्मा	१८३,२१३.०१

धितो र अन्य कर्जा संवर्द्धन

आवश्यक धितोको रकम र धितोको प्रकार ऋणीको कर्जा जोखिमको मूल्याङ्कनमा निर्भर रहेको हुन्छ । वित्तीय संस्थामा हरेक प्रकारको धितोको मूल्यांकन र स्वीकार्यता सम्बन्धी मापदण्ड/मार्गदर्शन रहेको छ । कुनै पनि कर्जाको गुणस्तरको सबैभन्दा उपयुक्त सुचक ग्राहकको साधारण कर्जाक्षमता नै हुन्छ । तथापी धितोले थप सुरक्षण प्रदान गर्दछ र वित्तीय संस्थाले साधारणतया ठूला ग्राहकसँग धितो राख्न अनुरोध गर्दछ । वित्तीय संस्थाले धितोको रूपमा रियल स्टेट र आवासिय सम्पत्तिमा प्रथम दाबी, सम्पूर्ण व्यवसायिक सम्पत्ति माथिको अस्थीर दाबी र अन्य अधिकार, जमानत आदि लिन सक्छ । वित्तीय संस्थाको नीति व्यवस्थित तबरबाट समयमै धितोको मूल्य प्राप्त गर्नु हो । धितोबाट प्राप्त रकम बक्यौता दाबी घटाउन वा चुत्ता गर्न प्रयोग गरिन्छ ।

भाका नाघेका कर्जा (Past Due) को परिभाषा

वित्तीय संस्थाले सम्झौता अनुसार साँवा वा ब्याज भुक्तानी हुनुपर्ने मितिबाट १ वा सोभन्दा बढी दिनमा नउठेको रकमलाई भाका नाघेको कर्जा मान्दछ ।

भाका नाघेका तर नोक्सानी नभएका कर्जा

सम्झौता अनुसार ब्याज वा साँवा तिर्ने भाका नाघेपनि वित्तीय संस्थाले नगद संकलनको चरण/अवस्थाको आधारमा नोक्सानी देखाउन उचित नठानेका कर्जा भाका नाघेका तर नोक्सानी नभएका कर्जा अन्तर्गत पर्दछन् ।

५.१.२ बजार जोखिम

वित्तीय संस्थाको वासलातमा रहेको र वासलात बाहिर रहेको वस्तुको मूल्यमा बजार मूल्यमा हुने अस्थिरताले हुनेजोखिमलाई बजार जोखिम भनी परिभाषित गरिएको छ । बजार जोखिम त्यस्तो जोखिम हो जसका कारण वित्तीय उपकरणको भविष्यमा नगद प्रवाह वा Fair Value घटबढ हुन्छ । बजार जोखिमले दुई प्रकारका जोखिमलाई जनाउँछ : बजार व्याजदर (व्याजदर जोखिम) र बजार मूल्य (मूल्य जोखिम) ।

(क) व्याजदर जोखिम

व्याजदर जोखिम त्यो जोखिम हो जसका कारण वित्तीय उपकरणको Fair Value वा भविष्यमा हुने नगद प्रवाह बजार व्याजदरका कारण तलमाथि हुन्छ ।

(ख) इक्विटी मूल्य जोखिम

इक्विटी मूल्य जोखिम त्यस्तो जोखिम हो जसका कारण वित्तीय उपकरणको Fair Value वा भविष्यमा हुने नगद प्रवाह इक्विटीको मूल्यमा हुने परिवर्तनका कारण तलमाथि हुन्छ (व्याजदर जोखिम र मुद्रा जोखिम बाहेकका कारणले) । यस्तो परिवर्तन सम्बन्धित वित्तीय उपकरण वा यसको जारी गर्ने निकायका हुन सक्छ वा उक्त वित्तीय उपकरणले व्यापार गर्ने बजारलाई असर गर्ने तत्वका कारण हुन सक्छ । कम्पनीको इक्विटी मूल्य जोखिम FVTOCI मा राखिएको कारण पनि हुनसक्छ जसको मूल्य बजार मूल्यमा भएको परिवर्तन अनुसार तलमाथि हुन्छ ।

आफूले लिन चाहेको वा लिन सक्ने जोखिम प्रोफाइल र बजार जोखिमको तह अनुसार वित्तीय संस्थाले यसको बजार जोखिम व्यवस्थापन गर्ने रणनीति बनाएको छ । बजार जोखिम रणनीति आवधिक रूपमा अद्यावधिक गर्नुपर्छ (कम्तिमा वर्षको एक पटक वा बजार क्रियाकलापमा भएको परिवर्तन अनुसार) र व्यवसाय, रणनीति योजना तथा बाह्य सञ्चालन वातावरणमा हुने अर्थपूर्ण विकास अनुसार यसको नियमित समीक्षा गर्नुपर्छ ।

वित्तीय संस्थाको व्यवस्थापन जानकारी प्रणालीले वास्तविक आकार, प्रतिफल, जोखिम, सम्भावित नाफा वा नोक्सान ईत्यादिको बिषयमा नियमित रूपमा विवरण निष्कासन गर्छ र यस्ता विवरण समीक्षाको लागि सञ्चालक समिति तथा उच्च व्यवस्थापनलाई पठाइन्छ । घटनाक्रम अनुसार उपयुक्त योजनाहरू तयार पारेर राखिएको छ ।

५.१.३ तरलता जोखिम

व्याजदर वा सुरक्षणपत्र (ईक्विटी) को मूल्य, विदेशी विनिमय दर र वस्तुको मूल्यको उतार चढाव साथै अस्थिरताको बजारस्तरमा प्रतिकूल परिवर्तनको कारण वित्तीय संस्थाले बजार जोखिमलाई लेखाङ्कन गरेको छ । तरलता जोखिमले वित्तीय संस्थाको दायित्व पूरा गर्न असफल हुने सम्भावना हुन सक्छ, तरलता जोखिम व्यवस्थापनले वित्तीय संस्थाको वित्तीय अवस्थालाई प्रतिकूल प्रभाव नपारी दायित्व पूरा गर्ने वित्तीय संस्थाको क्षमता सुनिश्चित गर्न मद्दत गर्छ र वित्तीय संस्थाको प्रतिकूलताको अवस्था विकास गर्ने सम्भावना कम गर्छ ।

तरलता जोखिमलाई नगद वा अन्य वित्तीय सम्पत्ति प्रदान गरेर व्यवस्थित गरिएको वित्तीय दायित्वसँग सम्बन्धित दायित्वहरू पूरा गर्न वित्तीय संस्थाले कठिनाई भोग्न सक्ने जोखिमलाई तरलता जोखिम भनी परिभाषित गरिएको छ । सामान्य र असामान्य दुवै परिस्थितिमा नगद प्रवाहको समय नमिल्दा वित्तीय संस्थाले भुक्तानी दायित्वहरू पूरा गर्न असमर्थ हुन सक्ने सम्भावनाको कारण तरलता जोखिम उत्पन्न हुन सक्छ । यो जोखिमलाई कम गर्न व्यवस्थापनले मूल निक्षेप आधार बाहेक विभिन्न स्रोतहरूको व्यवस्था गरेको छ र तरलतालाई विचार गरी सम्पत्ति व्यवस्थापन गर्ने र भविष्यमा नगद प्रवाह र तरलतालाई दैनिक रूपमा अनुगमन गर्ने नीति अपनाएको छ । वित्तीय संस्थाले तरलता जोखिम व्यवस्थापन गर्न आन्तरिक नियन्त्रण प्रक्रियाहरू र आकस्मिक योजनाहरू विकास गरेको छ । आकस्मिक योजनाहरूले अपेक्षित नगद प्रवाहको मूल्यांकन र उच्च ग्रेडको धितोको उपलब्धतालाई समेटेको छ र यसलाई आवश्यक लगानी सुनिश्चितताको लागि प्रयोग गर्न सकिन्छ ।

निम्न तालिकामा लगानीको पोर्टफोलियोको परिपक्वता प्रोफाइललाई छुट बिनाको (Undiscounted) रकम प्रवाहको आधारमा चित्रण गरिएको छ जुन आवश्यक तरलताको स्तर पूरा गर्न व्यवस्थित गरिएको हो । जुन यो तरलता अभाव हुने बेलामा कुनै व्यवसायको वित्तीय दायित्वहरूको समयसीमालाई ध्यानमा राखेर बनाएको हो ।

	रकम रु हजार					
विवरण	१-१० दिन	११-१८० दिन	१८१-२७० दिन	२७१-३६५ दिन	१ वर्ष भन्दा बढी	कुल रकम
सम्पत्ति						
नगद तथा नगद समान	१७९,८२५	-	-	-	-	१७९,८२५
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	३९२,५००	-	-	-	-	३९२,५००
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४०९,९६९	-	-	-	-	४०९,९६९
कल मनि	५०३,३०९	-	-	-	-	५०३,३०९
लगानी सुरक्षणपत्र	१,५५०,०००	-	-	-	६६३,७०५	२,२१३,७०५
कर्जा सापट	१,११६,१०६	१७१,४६२	४६५,९४५	१८१,२६४	५,००७,६६५	६,९४२,४४२
पाउनु पर्ने व्याज	२७२,२३६	१,५४९	७४१	४४२	१६६,२८५	४४१,२५३
अन्य	-	-	१३,७०५	७१,५८५	६४५,१२५	१,३७८,४१५
जम्मा	४,४२३,९४५	१७३,०११	४८०,३९१	९०१,२९१	६,४८२,७८०	१२,४६१,४१८
दायित्व						
चलती निक्षेप	२४,५१३	३६,७६९	३६,७६९	१२,२५६	१२,२५८	१२२,५६५

बचत निक्षेप	६९९,३०१	६९९,३०१	६९९,३०१	६९९,३०१	६९९,३०३	३,४९६,५०७
मुद्दती निक्षेप	२,५७५,६५४	१,४६२,४२५	६१४,९२०	५७४,४३६	६२७,९८५	५,८५५,४२०
सापटी	-	-	-	-	-	-
पुनरकर्जा	-	-	-	-	-	-
मागेको बखत दिनु पर्ने निक्षेप	-	-	-	-	-	-
सण्ड्री क्रेडिटर्स	५१०,४५२	६,९१५	६,७९६	३,८०२	६१०,९२७	१,१३८,८१२
अन्य	२७७,८५९	१,५४९	७४१	४४२	१,५६७,५२३	१,८४८,११४
जम्मा दायित्व	४,०८७,७७९	२,२०६,९५९	१,३५८,४४७	१,२९०,२३७	३,५१७,९९६	१२,४६१,४१८
खुद वित्तीय सम्पत्ति	३३६,१६६	-२,०३३,९४८	-८७८,०५६	-३८८,९४६	२,९६४,७८४	-
संचित खुद वित्तीय सम्पत्ति	३३६,१६६	-१,६९७,७८२	-२,५७५,८३८	-२,९६४,७८४	-	-

५.१.४ सञ्चालन जोखिम

संचालन जोखिम भनेको अपर्याप्त वा असफल प्रक्रियाहरू, प्रणाली वा नीतिहरू, कर्मचारीका त्रुटिहरू, प्रणालीका असफलताहरू, धोखाधडी वा अन्य अपराधिक गतिविधिले व्यवसाय प्रक्रियामा बाधा उत्पन्न गराई परिणाम स्वस्थ घाटा हुने सम्भावना हो ।

संचालन जोखिमलाई जोखिम पहिचान, मूल्यांकन, नियन्त्रण र अनुगमनको माध्यमबाट व्यवस्थापन गरिन्छ । संस्थाको संचालन जोखिम नियन्त्रणको लागि वित्तीय प्रशासन नीति, कर्मचारी विनिमयावली, सञ्चालन निर्देशिका, AML/CFT नीति, शंकास्पद कारोबार पहिचान प्रक्रिया, र राजनीतिक स्थले उजागर गरिएको व्यक्तिको पहिचान नीति रहेका छन्, जसले दैनिक कामका लागि निर्देशन दिन्छ ।

प्रत्येक जोखिम नियन्त्रक एक प्रभावकारी जोखिम नियन्त्रण वातावरण कायम गर्न र जोखिम पहिचान गर्नको लागि जिम्मेवार छ । निम्नलिखित गतिविधिहरूको व्यवस्थापनबाट उत्पन्न हुने संचालन जोखिमको नियन्त्रणको लागि जोखिम नियन्त्रण धनीहरूको जिम्मेवार हुन्छन् : बाह्य नियमहरू, दायित्व, कानूनी प्रवर्तनीयता, सम्पत्तिको नष्ट वा क्षति, सुरक्षा, आन्तरिक ठगी वा बेइमानी, बाह्य ठगी, सूचना सुरक्षा, प्रकृयागत असफलता र मोडेल । संचालन जोखिम वित्तीय संस्थाले संचालन गरेको सबै व्यवसायिक प्रक्रियाहरूबाट उत्पन्न हुन्छ ।

सबै व्यवसाय खण्डहरू, उत्पादनहरू र प्रक्रियाहरूलाई परिभाषित गरेर सञ्चालन जोखिमको व्यवस्थापन गरिएको छ ।

५.२ वित्तीय सम्पत्ति र वित्तीय दायित्वको वर्गीकरण

वित्तीय संस्थाले वित्तीय सम्पत्ति र वित्तीय दायित्वको उचित मोल निर्धारण आधारभुत लेखा नीतिको बुदा नं. ३.४.५ मा उल्लेख गरे बमोजिम तह १, तह २ र तह ३ मा वर्गीकरण गरि गर्ने गर्दछ ।

		२०८२ आषाढ ३२ गते		
विवरण	वर्गीकरण	तह १	तह २	तह ३
वित्तीय सम्पत्ति				
नगद तथा नगद समान				१,०९२,६८१,५८९
नेपाल राष्ट्र बैंकबाट प्राप्त हुनुपर्ने	AC			१,९४२,५००,४०८
बैंक वित्तीय संस्थालाई कर्जा सापटी				२५६,०२८,२४४
ग्राहकलाई कर्जा सापटी	AC			५,७१५,७८१,७००
लगानी सुरक्षण पत्र				
सुचिकृत सेयर	FVOCI	३०५,७७३,५१३		
सुचिकृत नभएको सेयर	FVOCI			५,७७५,४०४
अन्य लगानी	AC			६५०,०००,०००
जम्मा वित्तीय सम्पत्ति	AC	३०५,७७३,५१३		९,६६२,७६७,३४४
वित्तीय दायित्व				
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	AC			०
बैंक वित्तीय संस्थालाई तिर्न बाँकी	AC			४५,३८४,९७८
ग्राहकबाट प्राप्त निक्षेप	AC			९,४२९,१०६,८६७
अन्य दायित्व	AC			१५५,६७९,५५१
जम्मा वित्तीय दायित्व				९,६३०,१७१,३९७

५.३ पूँजी व्यवस्थापन

५.३.१ गुणात्मक खुलासा

वित्तीय संस्थाले पूँजी पर्याप्ततालाई नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार कायम राखेको छ । आषाढ २०८२ को पूँजी पर्याप्तता अनुपात प्राथमिक पूँजीमा ८.४१ % र पूँजीकोषमा १०.४५% रहेको छ ।

रणनीतिक उद्देश्यहरूको सम्बन्धमा वित्तीय संस्थाको वर्तमान र भविष्यको पूँजी आवश्यकताहरू सुनिश्चित गर्न सञ्चालक समिति मुख्य रूपले उत्तरदायी हुनेछ । व्यवस्थापनले वित्तीय संस्थाले व्यावसायिक गतिविधिहरूको क्रममा सामना गरिरहेको विभिन्न जोखिमहरूको प्रकृति र स्तरको समीक्षा गरि सोहि अनुरूप प्रत्येक जोखिम कारकलाई नियन्त्रण गर्ने उपायहरू निर्दिष्ट हुने गरि जोखिम व्यवस्थापन अवधारणा तयार पार्दछ ।

५.३.२ पूँजी संरचना तथा पूँजी पर्याप्तता अनुपात

विवरण	रकम रु हजारमा	
	आ.व. २०८१/८२	आ.व. २०८०/८१
कर्जा जोखिम वापतको जोखिम भारत सम्पत्ति	५,३३४,५४०.५४	५,९५३,०१७.८६
संचालन जोखिम वापतका भारत सम्पत्ति	५५२,८३७.३२	५८०,६३९.८९
बजार जोखिम वापतको भारत सम्पत्ति	-	-
पिलर २ समायोजन अधिको जोखिम भारत सम्पत्ति	५,८८७,३७७.८६	६,५३३,६५७.७५
पिलर २ समायोजन		
जोड : कुल आयको ३ प्रतिशत नियामक समायोजन	१२३,५४३.१०	१२४,२९५.४७
जोड : जोखिम भारत सम्पत्तिको ४ प्रतिशत नियामक समायोजन	२३५,४९५.११	१९६,००९.७३
पिलर २ (Pillar II) अन्तरगतको समायोजन पछिको कुल जोखिम भारत रकम	६,२४६,४१६.०७	६,८५३,९६२.९५

प्राथमिक पूँजी कोष

विवरण	आ.व. २०८१/८२	आ.व. २०८०/८१
साधारण पूँजी (Tier I)	८६७,९९३.८०	८६७,९९३.८०
प्रिफेन्स सेयर		
सेयर प्रिमियम	२२,३९९.२७	२२,३९९.२७
प्रस्तावित बोनस सेयर		
साधारण जगेडा कोष	४३४,९२९.६९	४३९,८७६.९५
संचिती मुनाफा	(७०२,१७८.९२)	(५०७,२८७.५४)
लेखापरीक्षण हुन बाँकी नाफा/(नोक्सान)		
पूँजी फिर्ता कोष		
पूँजी समायोजन कोष		
लाभांश समिकरण कोष		
अन्य स्वतन्त्र कोष		
घटाउने: ख्याति		
घटाउने: स्थगन कर सम्पत्ति		
घटाउने: काल्पनिक सम्पत्ति		
घटाउने: इजाजत प्राप्त वित्तीय संस्थामा लगानी		
घटाउने : वित्तीय स्वार्थ भएको संस्थाको पूँजीमा लगान		
घटाउने : तोकिएको सीमा भन्दा कुनै पनि संस्थामा गरिएको लगानी	३४६.९४	३८,५८७.७१
घटाउने : प्रतिबद्धताहरूबाट उत्पन्न भएको लगानी		
घटाउने : पारस्परिक क्रस होल्डिङ्गहरू		
घटाउने : सीमा भन्दा बढी जग्गा र भवन खरिद र प्रयोगविहिन सम्पत्ति		
घटाउने : नगद प्रवाह हेज		
घटाउने : परिभाषित पेन्शन लाभ सम्पत्ति		

घटाउने : ग्लचभअयनलष्णभम परिभाषित पेन्शन लाभ दायित्वहरु

घटाउने : कोष खाताको नकारात्मक रकम

घटाउने : अन्य कटौतिहरु ९७,३२५.४१ ८२,०८२.१९

जम्मा प्राथमिक पुँजी कोष ५२५,४५५.७६ ६९४,३१२.५८

पुरक पुँजी (Tier II)

क्यूमुलेटिभ वा रिडमेवल अग्राधिकार शेयर

सुरक्षण नराखिएको आवधिक ऋण

हाइब्रिड पुँजी उपकरणहरु

सामान्य कर्जा नोकसानी व्यवस्था ७८,०८०.२० ९५,०९४.६८

सटही समिकरण कोष १७२.६३ १७२.६३

लगानी समायोजन कोष १,५०२.४९ १,५०२.४९

सम्पत्ति पुनर्मूल्याङ्कन कोष

असल कर्जाको प्राप्त हुनुपर्ने ब्याजको नियमनकारी जगेडा कोष ७,१७४.३३

अन्य जगेडाहरु ४०,३२२.०३

जम्मा पुरक पुँजी १२७,२५१.६९ ९६,७६९.८०

जम्मा पुँजी कोष ६५२,७०७.४५ ७९१,०८२.३८

पुँजी पर्याप्तता अनुपात

प्राथमिक पुँजी पर्याप्तता अनुपात ८.४१% १०.१३%

पुँजी पर्याप्तता अनुपात १०.४५% ११.५४%

५.३.३ कुल जोखिम भारत सम्पत्ति गणनाको तालिका विवरण

वासलात	खुद कितावी मूल्य	विशेष व्यवस्था र मूल्याङ्कन समायोजन	उपयुक्त सीआरएम	खुद मूल्य	आषाढ मसान्त २०८२	
					जोखिमभार प्रतिशतमा	जोखिम भारत सम्पत्ति
	a	b	c	d=a-b-c	e	f=d*e
नगद मौज्जात	१७९,८२५.४७			१७९,८२५.४७	०%	-
राष्ट्र बैंकसँग रहेको मौज्जात सुन	१,९४२,५००.४१			१,९४२,५००.४१	०%	-
सरकारी सुरक्षणपत्रमा लगानी	६५०,०००.००			६५०,०००.००	०%	-
सरकारसँगको सबै दाब						
राष्ट्र बैंकसँग निष्काशित सुरक्षणपत्रमा लगानी						
राष्ट्र बैंकसँगको सबै दाबी						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ०-१)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ०-२)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ०-३)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ४-६)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए -७)						
बीआईएस, आईएमएफ, ईसीबी, ईसी र अन्य बहुपक्षीय विकास						
अन्य बहुपक्षीय विकास बैंकसँगको दाब						
स्वदेशी सार्वजनिक संस्थासँग दाबी						
सार्वजनिक संस्थासँग दाबी (इसीए ०-१)						
सार्वजनिक संस्थासँग दाबी (इसीए ०-२)						
सार्वजनिक संस्थासँग दाबी (इसीए ३-६)						

सार्वजनिक संस्थासँग दाबी (इसीए ७)

पूँजी पर्याप्तताको आवश्यकता पूरा गरेका स्वदेशी बैंकसँगको दाबी	१,१६८,७१९.४६	-	-	१,१६८,७१९.४६	२०%	२३३,७४३.८९
पूँजी पर्याप्तताको आवश्यकता पूरा नगरेका स्वदेशी बैंकसँगको दाबी						
विदेशी बैंकसँग दाबी (इसीए०-१)						
विदेशी बैंकसँग दाबी (इसीए २)						
विदेशी बैंकसँग दाबी (इसीए ३-६)						
सार्क क्षेत्रमा सञ्चालित सम्बन्धित नियामकको पूँजी आवश्यकता भन्दा १ प्रतिशत बढीमा सञ्चालित बैंकसँग दाबी						
स्वदेशी कर्पोरेटसँग दाबी (unrated)	६०२,३०९.१९	४१४,१४८.७९	-	१८८,१६०.४०	१००%	१८८,१६०.४०
विदेशी कर्पोरेटसँग दाबी (इसीए ०-१)						
विदेशी कर्पोरेटसँग दाबी (इसीए २)						
विदेशी कर्पोरेटसँग दाबी (इसीए ३-६)						
विदेशी कर्पोरेटसँग दाबी (इसीए ७)						
नियमित खुद्रा पोर्टफोलियो (बाँकी नभएको)	३,६७१,२२३.६६	२,४३४.४६	१८३,२१३.०१	३,४८४,४७०.१३	७५%	२,६१४,१८२.१४
Granularity बाहेक नियामकको सबै मापदण्ड पूरा गरेका दाबी	१०५,०२९.२२	७५,६८२.०४	-	२९,३४७.१८	१००%	२९,३४७.१८
आवासिय घरजग्गाबाट सुरीक्षत दावी	६५९,९४४.१५	-	-	६५९,९४४.१५	६०%	३९५,९६६.४९
आवासिय घरजग्गाबाट पूर्ण सुरीक्षत नभएको दावी (भाखा ननाघेको)						
आवासिय घरजग्गाबाट पूर्ण सुरीक्षत नभएको दावी (भाखा नाघेको)	३०,९०८.९८	२९,७०४.०३	-	१,२०४.९५	१००%	१,२०४.९५
व्यापारिक घरजग्गाबाट सुरक्षण सुरीक्षत दाबी						
भुक्तानी अवधि समाप्त भइसकेको दावी (आवासिय घरजग्गा सुरीक्षत बाहेक)	४०१,७४१.९३	३५२,७८९.२८	-	४८,९५२.६५	१५०%	७३,४२८.९८
उच्च जोखिम दाबी	७०३,२३६.६४	१३४,४२६.९८	-	५६८,८०९.६६	१५०%	८५३,२१४.४९
सुरक्षण पत्रको धितोमा दिइएको कर्जा	३९८,६३५.०५	११,२००.००	-	३८७,४३५.०५	१००%	३८७,४३५.०५
व्यक्तिगत हायरपरचेज कर्जा	१११,२०५.१०	५९,७७०.६७	-	५१,४३४.४३	१००%	५१,४३४.४३
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत स्टक	३०९,६५१.९३	१२८,९९३.७०	-	१८०,६५८.२३	१००%	१८०,६५८.२३
एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरण	१,८९६.९९	१,५०२.४९	-	३९४.५०	१५०%	५९१.७५
आवासीय सम्पत्तिबाट सुरीक्षत कर्मचारी कर्जा	५१,५२६.५८			५१,५२६.५८	५०%	२५,७६३.२९
सरकारी सुरक्षणमा प्राप्त हुने व्याज/दाबी	१३,७०५.२३			१३,७०५.२३	०%	-
मार्गस्थ नगद तथा कलेक्सनमा रहेको नगदजन्य सम्पत्ति						
अन्य सम्पत्ति	१,३८१,८२०.५६	१,०८६,९७२.५४	-	२९४,८४८.०२	१००%	२९४,८४८.०२
जम्मा (क)	१२,३८३,८८०.५५	२,२९,७६२४.९९	१८३,२१३.०१	९,९०३,०४२.५५		५,३२९,९७३.२८

गैर वासलात क्षेत्र

रद्द गर्न सकिने प्रतिबद्धता

बिल कलेक्सन

फरवार्ड विनिमय सम्झौता दायित्वहरू

वास्तविक परिपक्व मिति ६ महिनासम्म भएको प्रतीतपत्र (स्वदेशी प्रतिपक्ष)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ०-१)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ २)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ३-६)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ७)

वास्तविक परिपक्व मिति ६ महिनाभन्दा बढी भएको प्रतीतपत्र
(स्वदेशी प्रतिपक्ष)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ०-१)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ २)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ३-६)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ७)

बड बोनड, कार्यसम्पादन जमानत र काउन्टर ग्यारेन्टी (स्वदेशी
प्रतिपक्ष)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ०-१)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ २)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ३-६)

विदेशी प्रतिपक्ष (ईसीए रेटिङ ७)

प्रत्याभूति (underwriting) सम्बन्धित प्रतिबद्धता

बैंकहरूबाट सुरक्षणको रूपमा प्रदान गरिएको जमानतहरू

पुन खरिद सम्भौता, विकल्पसहित सम्पत्ति बिक्री (रिपो र रिभर्स
रिपो सहित)

अग्रिम भुक्तानी जमानत

वित्तीय जमानत

स्वीकार तथा दरपीठ

भुक्तानी नगरिएको भाग तथा आंशिक भुक्तानी गरिएको शेयर

तथा सुरक्षण

रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (अल्पकालिन)

२२,८०६.२९

-

२२,८०६.२९

२०%

४,५६९.२६

रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (दीर्घकालिन)

रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (दीर्घकालिन) आवश्यकता

भन्दा १ प्रतिशत बढीमा सञ्चालित बैंकसँग दाबी

अन्य सम्भावित दायित्वहरू

भुक्तान हुन बाँकी र जमानत दाबी

जम्मा (ख)

२२,८०६.२९

-

-

२२,८०६.२९

४,५६९.२६

कर्जा जोखिम (क)+(ख)

१२,४०६,६६६.८४

२,२९७,६२४.९९

१८३,२९३.०१

९,९२४,८४८.८४

४,३३४,४४०.५४

(Pillar II) मा समायोजन

कर्जा जोखिमको लागि कूल (RWE)

१२,४०६,६६६.८४

२,२९७,६२४.९९

१८३,२९३.०१

९,९२४,८४८.८४

४,३३४,४४०.५४

५.३.४ संचालन जोखिम

विवरण	२०८२ आषाढ मसान्तको अघिल्ला वर्षहरू		
	२०७८-७९	२०७९-८०	२०८०-८१
खुद ब्याज आम्दानी	१८३,३४५.३०	३५१,५७६.२८	३०४,११८.९२
कमिशन तथा डिस्काउण्ट आम्दानी	३३,९५२.६९	३३,१७४.११	४८,१५५.७१
अन्य संचालन आम्दानी	११,८४८.०६	७,७०२.९१	९,८७८.६९
सटही घटबढ आम्दानी			
यस वर्षको थप ब्याज मूलतवी हिसाव	५०,४००.१०	२१,८६४.९३	४९,६५७.११
कूल आम्दानी (क)	२७९,५४६.०७	४१४,३१८.२३	४११,८१०.३४
तोकिएको प्रतिशत (ख)	१५%	१५%	१५%
तोकिएको प्रतिशतले हुने कूल आम्दानी (ग)=(क) × (ख)	४१,९३१.९१	६२,१४७.७३	६१,७७१.५५
संचालन जोखिमको लागि आवश्यक पूँजी (घ)=(ग) को औषत	५५,२८३.७३		
जोखिम भार गुणक (Reciprocal of capital requirement) (ङ)		१०	
संचालन जोखिमको लागि जोखिम भारित रकम (च) = (घ) × (ङ)	५५२,८३७.३२		

५.३.५ बजार जोखिम

वित्तीय संस्थाको विदेशी मुद्राको कारोबार नरहेकोले वित्तीय संस्थाको बजार जोखिम रहेको छैन ।

५.४ सञ्चालन इकाई जानकारी

५.४.१ सामान्य जानकारी

व्यापार क्षेत्रहरूको पहिचान लक्षित ग्राहक प्रोफाइल, उत्पादन र सेवाहरूको प्रकृति, भिन्न जोखिम र प्रतिफल, संगठन संरचना, आन्तरिक व्यापार रिपोर्टिंग प्रणालीको आधारमा गरिएको छ । वित्तीय संस्थाका सञ्चालन इकाईहरू निम्न रहेका छन् :

क) व्यापारिक बैंकिङ्ग

कर्जा लगानी निक्षेप संकलनलाई बैंकिंग अन्तर्गत वर्गीकरण गरिएको छ । कर्जा लगानीबाट प्राप्त भएको शुल्क आम्दानी, व्याज आम्दानी यस शीर्षक अन्तर्गत पर्दछ । यो इकाईको खर्चतर्फ कर्जा दिनको लागि प्रयोग गरिएको निक्षेपको व्याज खर्च, व्यक्तिगत खर्च र सञ्चालन खर्चका साथै कर्जा नोक्सानी व्यवस्थासमेत समेटिएको छ ।

ख) ट्रेजरी

सरकारी बन्ड, ट्रेजरी बिल, फ्लेसमेन्ट, विभिन्न बैंक वित्तीय संस्थामा राखिएको मौज्दात र अन्य संस्थाहरूको सेयरमा लगानी भएका वित्तीय संस्थाको ब्यालेन्स यस अन्तर्गत पर्दछन् । बन्ड र बिलको व्याज आय, लाभांश आय, बैंक वित्तीय संस्थाबाट प्राप्त व्याज आय यस क्षेत्रको राजस्व वस्तु हो । यस इकाईको खर्चमा लगानी, व्यक्तिगत खर्च र परिचालन खर्चका लागि प्रयोग गरिएको निक्षेपहरूमा हुने व्याज खर्च र त्यस्ता लगानीहरूको लागि सिर्जना गरिएको नोक्सानको व्यवस्था समावेश छ ।

ग) कार्ड

कार्डबाट (डेडिट कार्ड बिक्री, मोबाइल र एसएमएस बैंकिङ्गको बिक्रीबाट प्राप्त हुने आय, ग्राहक सेवा शुल्कहरू यस क्षेत्रका आम्दानीहरू हुन् । यस खण्डको खर्चमा कर्मचारी खर्च र संचालन खर्चहरू समावेश छन् ।

घ) विप्रेषण

विप्रेषणबाट प्राप्त हुने आय यस क्षेत्रका आम्दानीहरू हुन् । यस खण्डको खर्चमा कर्मचारी खर्च र संचालन खर्चहरू समावेश छन् ।

ङ) अन्य

माथिका कुनै पनि इकाईमा समावेश हुन नसकेका आम्दानी र खर्चहरू यस इकाई अन्तर्गत पर्छन् । सम्पत्तिको बिक्रीबाट प्राप्त हुने आम्दानी, अन्य शुल्क र प्राप्त हुने कमिसनहरू यस इकाईका आम्दानी वस्तुहरू हुन् । सामान्य व्यक्तिगत खर्च, सञ्चालन खर्च र सम्पत्तिका अपलेखनहरू यो इकाईका खर्चहरू हुन् ।

५.४.२ इकाई अनुसारको नाफा नोक्सान र सम्पत्ति दायित्वको विवरण

विवरण	कोशी	मधेस	बाग्मती	गण्डकी	लुम्बिनी	कर्णाली	रकम रु हजारमा	
							सुदुर	पश्चिम
बाह्य ग्राहकबाट								
आम्दानी	१७७,३४७.६८	७७,४७९.३२	५५०,१३४.३३	४,७९१.४४	७०,९८८.४८	१६,४४७.८८		४०,८४४.६०
अन्तर इकाई आम्दानी	-	-	-	-	-	-	-	-
खुद आम्दानी	१७७,३४७.६८	७७,४७९.३२	५५०,१३४.३३	४,७९१.४४	७०,९८८.४८	१६,४४७.८८		४०,८४४.६०
व्याज आम्दानी	१७०,९०७.३२	७४,८४५.१५	५१७,६८४.४४	४,६९३.०९	६८,८४९.९३	१५,९८२.९४		३९,६२४.३८
व्याज खर्च	१००,८१६.२९	२२,३८०.३०	४१९,७७७.७७	१९,७५६.८८	१९,१५४.६१	४,९८७.८०		१०,६२४.१४
खुद व्याज आम्दानी	७०,०९१.०४	५२,४६४.८५	९७,९०६.६७	(१५,०६३.८०)	४९,६८७.३२	१०,९९५.१४		२९,०००.२५
हास कट्टी खर्च	२,२६०.६५	१,५८७.४३	३२,४११.५४	३२.३०	४०७.५६	१३३.८९		७९.२३
इकाई अनुसारको नाफा/नोक्सान	६७,८३०.३९	५०,८७७.४२	६५,४९५.१३	(१५,३९२.०९)	४९,२७९.७६	१०,८६१.२५		२८,९२९.०१
कर्जा	१,६५९,७९७.५०	६५८,२९९.८९	३,५८४,७९५.९५	४५,७९७.९९	६५४,६७९.९८	१२७,७२७.२१		२११,३५१.४९
निक्षेप	१,८६४,८५०.०७	६०८,६३१.७४	६,१३३,०९१.३९	२७३,८१५.४३	२७६,२५९.८०	८७,३००.९८		२३०,५४२.४३
सम्पत्तिमा परिशोधन	२५६,९२७.९८	६५,६६५.३३	६३४,२४९.१५	३,९४४.८१	१८९,४००.७३	६,१२६.६७		७,५२८.१०
इकाई सम्पत्ति	२,४७३,७९५.७५	८६०,६६२.६८	८,७४७,७५७.४३	२०४,७९४.३५	६९१,५९९.२४	१४१,७९२.०५		३३८,८५४.६३
इकाई दायित्व	२,४७३,७९५.७५	८६०,६६२.६८	७,३९२,५२०.२३	२०४,७९४.३५	६९१,५९९.२४	१४१,७९२.०५		३३८,८५४.६३

५.४.३ सञ्चालन इकाईको नाफा वा नोक्सान, सम्पत्ति र दायित्वको मापन

वित्तीय संस्थाले कारोबारको मुख्य क्षेत्रहरू सञ्चालनको प्रकृतिको आधारमा पहिचान गरेको छ जसले निर्णय प्रक्रियामा र स्रोतको परिचालनमा वित्तीय संस्थाको जोखिम व्यवस्थापन समितिलाई सहयोग पुऱ्याउँछ । यसले व्यवस्थापन क्षेत्रहरूको प्रदर्शन आकलन गर्न मद्दत गर्दछ ।

५.४.४ उल्लेख योग्य, इकाई अनुसारको आम्दानी, नाफा वा नोक्सान, सम्पत्ति र दायित्वको हिसाब मिलान

	रकम रु हजारमा
आम्दानी	
उल्लेखयोग्य इकाईको लागि कुल आम्दानी	९३८,०३३.७४
अन्य आम्दानीहरू	
हटाइएको अन्तर इकाई आम्दानी	
ईकाई आम्दानी	
नाफा वा नोक्सान	
उल्लेखयोग्य इकाईको लागि कुल नाफा वा नोक्सान	२५७,८८०.८७
अन्य नाफा वा नोक्सान	
हटाइएको अन्तरइकाई नाफा	
वितरण नगरिएको रकम	
कर्मचारी बोनस	
आयकर दायित्व	
एनएफआरएस समायोजन	
कर अधिको नाफा	२५७,८८०.८७
सम्पत्ति	
उल्लेखयोग्य इकाईको लागि कुल सम्पत्ति	९३,४५९,९७६.९३
अन्य सम्पत्तिहरू	
वितरण नगरिएको सम्पत्ति	
कुल सम्पत्ति	९३,४५९,९७६.९३
दायित्व	
उल्लेखयोग्य इकाईको कुल दायित्वहरू	९२,९०३,९३८.९३
अन्य दायित्व	
वितरण नगरिएको दायित्व	
कुल दायित्वहरू	९२,९०३,९३८.९३

५.४.५ प्रमुख ग्राहकबारे जानकारी

एकैजना ग्राहकबाट कूल आम्दानीको १० प्रतिशत भन्दा बढी आम्दानी नाघेको छैन ।

५.५ सेयर विकल्प र सेयरमा आधारित भुक्तानी

वित्तीय संस्थाले कर्मचारीलाई सेयर विकल्प दिने नीति छैन । यसैगरी, वर्षभरी वित्तीय संस्थाले सेयर जारी गरेर कुनै पनि भुक्तानी दिएको छैन ।

५.६ सम्भावित दायित्व र प्रतिबद्धता

५.६.१ आयकर दायित्व

वित्तीय संस्थाले मध्यमस्तरीय करदाता कार्यालयबाट आर्थिक वर्ष २०७७-२०७८ सम्म Self Assessment अन्तर्गत पेश गरेको आयकर विवरणमा संशोधित कर निर्धारण आदेश प्राप्त गरेको छ ।

Self Assessment प्रक्रिया अन्तर्गत वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको Income Tax Return मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता गरेको छ ।

५.६.२ सम्भावित दायित्व

वित्तीय संस्थाको सम्भावित दायित्वहरू निम्नानुसार रहेका छन् ।

विवरण	रकम रु
वितरण नगरिएको कर्जा सुविधाहरू	२२,६०६,२९२
पूँजीगत प्रतिवद्धता	-
पट्टा (लीज) प्रतिवद्धता	
मुद्दा मामिला	
जम्मा	२२,६०६,२९२

५.७ पट्टा (Lease) खर्च

वित्तीय संस्थाले प्रारम्भिक रूपमा सम्पत्ति प्रयोग गर्ने अधिकारलाई (Right of Use assets) पट्टा दायित्व रकम र वित्तीय संस्थाले गरेको कुनै प्रारम्भिक प्रत्यक्ष खर्चलाई मान्यता दिएको छ । सम्पत्ति प्रयोग गर्ने अधिकारलाई पट्टा अवधि भरिमा समदर बिधि प्रयोग गरि ह्यासकट्टी गरिएको छ ।

सम्पत्ति प्रयोग गर्ने अधिकारलाई लागतमा सञ्चित ह्यासकट्टी र सञ्चित क्षय नोम्सानी घटाई आएको रकममा पट्टा दायित्व पुनः मापन गर्दा आएको समायोजनलाई मिलाई मापन गरिन्छ ।

सम्पत्ति प्रयोग गर्ने अधिकार रकमको विवरण निम्नानुसार रहेको छ ।

सम्पत्ति प्रयोग गर्ने अधिकार	२०८१/८२ (रु.)
श्रावण १, २०८१ मा	७२,७९०,७०३.३९
यस वर्षको थप	
ह्यासकट्टी	२४,०२५,३५९.६५
कुल	४८,७६५,३४३.७४

पट्टा दायित्वलाई प्रारम्भमा लेखाङ्कन गर्दा पट्टा अवधिमा भुक्तान गर्नु पर्ने पट्टा दायित्वलाई वृद्धिशील कर्जा दरमा डिस्काउन्टिङ्ग गरिएको वर्तमान मूल्यमा गरिन्छ ।

पट्टा दायित्व रकमको विवरणहरू निम्नानुसार रहेको छ ।

सम्पत्ति प्रयोग गर्ने अधिकार	२०८१/८२ (रु.)
श्रावण १, २०८१ मा	९०,०१५,७३९.८३
यस वर्षको थप	३०,६३७,४०९.७३
पट्टा अन्तर्गत ब्याजको दायित्व	१०,२२३,५५९.६१
यस वर्षको वास्तविक भुक्तानी	३३,०६६,९९१.७७
कुल	९७,८०९,७१७.४०

नाफा नोक्सान हिसाबमा सम्पत्ति प्रयोग गर्ने अधिकारको हकमा ह्यासकट्टी रु २४,०२५,३५९.६५ र पट्टा अन्तर्गतको दायित्वको हकमा ब्याज रु. १०,२२३,५५९.६१ देखाईएको छ ।

५.८ एकल ग्राहक संकेन्द्रण

वित्तीय संस्थाको आ.व. २०८१/८२ अन्त्यमा एकल ग्राहक संकेन्द्रण निम्नानुसार रहेको छ ।

विवरण	कुल	एकल ग्राहक समुह	प्रतिशत
	रकम रु हजारमा		
कर्जा रकम	६,९४२,४४२.०१	१५०,०८३.५९	२.१६
निक्षेप	९,४७४,४९१.८५	५६४,६०८.३४	५.९६
वासलात बाहिरको कारोबार	-	-	-

५.९ कर्जा लगानी

वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को कर्जा लगानी निम्नानुसार रहेको छ ।

विवरण	कर्जा ग्राहक संख्या	रकम रु हजारमा
		कर्जा रकम
सुरु मौज्दात	५,२६३	७,६९४,३१९
अन्तिम मौज्दात	४,०३६	६,९४२,४४२

५.१० सम्बन्धित पक्ष प्रकटीकरण

नेपाल लेखा मापदण्ड (NAS 24) अन्तर्गतको आवश्यकता अनुसार वित्तीय संस्थाले निम्न लिखितहरूलाई सम्बन्धित पक्ष लेखाङ्कन गरेको छ ।

नाम	सम्बन्ध
कल्पना खापुङ	अध्यक्ष
युवराज राई	सञ्चालक
कर्मन्ध्र विक्रम नेम्बाङ्ग लिम्बु	सञ्चालक
विनोद कुमार चोङ्गबाङ्ग	सञ्चालक
जीवन कुमार राई	सञ्चालक

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री गौरब बुढाथोकी र समितिका सदस्य श्री निलम बोहराले आफ्नो पदबाट दिनु भएको राजिनामा सञ्चालक समितिको मिति २०८२/०७/११ गते सम्पन्न ५३२ औं बैठकले स्वीकृत गरेको छ ।

यान सिं राई कम्पनी सचिवको रूपमा रहनु भएको छ ।

५.११ सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतको भत्ता तथा सुविधाहरू

(क) सञ्चालक समिति सदस्यको भत्ता तथा सुविधाहरू

आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक समितिका सदस्यहरूलाई भुक्तानी गरिएको भत्ता तथा अन्य सुविधाहरू निम्नानुसार रहेको छ ।

विवरण	रकम रु
बैठक भत्ता	१,०४६,०००.००
सञ्चालक स्तरीय समितिको बैठक भत्ता	३२०,०००.००
सञ्चालक समितिको बैठक सम्बन्धी अन्य खर्च	१८९,९०८.११
सञ्चालकलाई मोबाइल खर्च भुक्तानी	७०,५००.००
सञ्चालक साक्षरता कार्यक्रम वापतको खर्च	२२१,०३९.८४
सञ्चालक भ्रमण खर्च	१५४,१२९.१९
जम्मा	२,००१,५६९.१४

सञ्चालकहरूको दैनिक भ्रमण भत्ता प्रतिदिन रु ४,००० रहेको छ ।

(ख) प्रमुख कार्यकारी अधिकृतको भत्ता तथा सुविधाहरू

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आर्थिक वर्ष २०८१/८२ मा भुक्तानी गरिएको तलब भत्ताको विवरण निम्नानुसार रहेको छ ।

विवरण	सन्तोष कुमार घिमिरे	ज्ञानेन्द्र ईवाहाङ
तलब	५४६,६६६.६७	५८८,७०९.६७
भत्ता	२७३,३३३.३३	३५३,२२५.८०
अन्य	१,४१९,४४४.१३	१२१,२७४.१९
कुल रकम	२,२३९,४४४.१३	१,०६३,२०९.६६

- प्रमुख कार्यकारी अधिकृतलाई चालक र इन्धनसहितको सवारी साधन उपलब्ध गराइएको छ ।
- प्रमुख कार्यकारी अधिकृत पदबाट मिति २०८१/०६/२२ गतेबाट लागू हुने गरी श्री सन्तोष कुमार घिमिरेको राजिनामा सञ्चालक समितिबाट स्वीकृत भएको ।
- प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०८२/०१/२१ गतेबाट लागू हुने गरी श्री ज्ञानेन्द्र ईवाहाङलाई सञ्चालक समितिबाट नियुक्ती भएको ।

५.१२ संस्थापकलाई दिइएको कर्जा सापट

वित्तीय संस्थाले आर्थिक वर्षभरी संस्थापकलाई कुनै पनि प्रकारको कर्जा दिएको छैन ।

५.१३ गाभ्ने र गाभिने (Merger and Acquisition)

यस वर्षमा कुनै मर्जर तथा प्राप्ति कारोबार भएको छैन ।

५.१४ समावेश नगरिएका संस्थाको अतिरिक्त प्रकटीकरण

यो वर्षमा वित्तीय विवरणमा समावेश गर्नुपर्ने तर समावेश नगरिएको कुनै संस्था छैन ।

५.१५ रिपोर्टिङ मिति पछिका घटनाहरू

वित्तीय संस्थाले रिपोर्टिङ अवधि सकिएपछि समायोजन वा गैर-समायोजन घटनाहरूको रूपमा योग्य तथा सम्भावित प्रभाव पार्न सक्ने घटनाहरूको अनुगमन र विश्लेषण गरेको छ । सबै समायोजन घटनाहरू अतिरिक्त प्रकटीकरणको साथ विवरणमा समावेश गरिएको छ र गैर-समायोजन घटनाहरू सम्भावित वित्तीय प्रभाव सकेसम्म नोटमा खुलाइएको छ । १६ जुलाई २०२५ देखि यो वित्तीय विवरणमा हस्ताक्षर हुने बेलासम्म कुनै उल्लेख्य घटनाहरू भएका छैनन् ।

५.१६ अपलेखन भएको कर्जा विवरण

वित्तीय संस्थाले समीक्षा आर्थिक वर्षमा निम्नानुसारको कर्जा अपलेखन गरेको छ ।

ग्राहकको नाम	कर्जा प्रकार	खाता नं.	अपलेखन मिति	धितोको प्रकार	रकम रु
पुर्ण बहादुर खड्का	हायरपर्वेज कर्जा	०१४०३०००००७८११०००००३	आ.व. २०८१/८२	सवारी साधन	१,११९,९३६.२७
एग्रो किङ्गस प्रा.लि.	कृषि कर्जा	००१३०२०००९८८७८०००००२	आ.व. २०८१/८२	घर/जग्गा	११,२६४,९५१.१६
मान बहादुर थापा	आवास कर्जा	००१०३२०००९०५४५०००००२	आ.व. २०८१/८२	जग्गा	१,०५२,५२८.४५
कुल जम्मा					१३,४३७,४१५.८८

५.१७ प्रतिसेयर आम्दानी

इक्विटी सेयरधनीहरूको कमाईको आधारमा वित्तीय संस्थाले प्रति सेयर आम्दानीको मापन गर्छ । नेपाल एकाउन्टिङ मापदण्ड-३३ अनुसार प्रति सेयर आम्दानीको लागि सेयरलाई सम्बन्धित NAS को लागि भारति औसत नम्बरको रूपमा लिइन्छ ।

विवरण	यस वर्ष	गत वर्ष
खुद मुनाफा	(१२१,४६३,२४७)	४२,३७२,८५५
सेयर संख्या	८६,७९,९३८	८६,७९,९३८
प्रति सेयर आम्दानी	(१३.९९)	४.८८

इक्विटीधनीहरूको हालको आम्दानीलाई कमजोर पार्ने सम्भावित साधारण सेयर नभएकाले प्रतिसेयर आधारभूत आम्दानी र प्रतिसेयर डाइलुटेड आम्दानी प्रस्तुत अवधिमा बराबर छन् ।

NAS ३३ को व्यवस्था अनुसार कम्पनीले गत वर्षको प्रतिसेयर आधारभूत आम्दानी (बीईपीएस) र प्रतिसेयर डाइलुटेड आम्दानी (डीईपीएस) लाई समानरूपमा समायोजन र पुर्नस्थापन गरेको छ ।

५.१८ प्रस्तावित वितरण (लाभांश र बोनस सेयर)

वित्तीय संस्थाले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

५.१९ तिर्न बाँकी लाभांश

वित्तीय संस्थाले तिर्न बाँकी रहेको कुनै पनि लाभांश छैन ।

५.२० निष्कृत्य कर्जा सम्पत्ति

वासलात तयार पार्दासम्म वित्तीय संस्थाको निष्कृत्य कर्जा सम्पत्तिको अनुपात १७.४६ प्रतिशत छ ।

(रु. हजारमा)

विवरण	आ.व. २०८१/८२		आ.व. २०८०/८१	
	कर्जा रकम	कर्जा नोकसानी व्यवस्था	कर्जा रकम	कर्जा नोकसानी व्यवस्था
१. सक्रिय कर्जा	५,७३०,०२०.३१	८३,६८६.५१	६,७१४,६१०.४०	१०९,५८८.१२
१.१ असल कर्जा	५,०७०,३६२.७३	५०,७०३.६३	५,९५१,११५.८६	७१,४१३.३९
१.१.१ असल कर्जा (अन्य पुनरसंरचना/ पुनरतालिकीकरण कोभिडसँग सम्बन्धित कर्जा बाहेक)				
१.१.२ असल कर्जा (अन्य पुनरसंरचना/ पुनरतालिकीकरण कोभिडसँग सम्बन्धित कर्जा)				
१.२ सुक्ष्म निगरानी कर्जा	६५९,६५७.५८	३२,९८२.८८	७६३,४९४.५४	३८,१७४.७३
२. निष्कृत्य कर्जा	१,२१२,४२१.७०	१,०८०,१५६.२६	९७९,७०८.७२	८०७,७९३.४८
२.१ पुनरसंचरण/पुनरतालिकीकरण कर्जा	६९,४७५.७१	८,६८४.४६	-	-
२.२ कमसल कर्जा	५०,६६३.२९	१२,६६५.८२	१५३,९७१.३९	३८,४९२.८५
२.३ शंकास्पद कर्जा	६६,९५३.४७	३३,४७६.७४	११२,८७३.४०	५६,४३६.७०
२.४ खराब कर्जा	१,०२५,३२९.२३	१,०२५,३२९.२३	७१२,८६३.९३	७१२,८६३.९३
३. कुल कर्जा (१+२)	६,९४२,४४२.०१	१,१६३,८४२.७६	७,६९४,३१९.१२	९१७,३८१.५९
४. कर्मचारी कर्जा	११५,८८४.३१		११४,४२२.८९	
५. असुल हुन बाँकी ब्याज	७७,३२६.३९		९२,३६६.५९	
६. कुल जम्मा	७,१३५,६५२.७०	१,१६३,८४२.७६	७,९०१,१०८.५९	९१७,३८१.५९

निष्कृत्य कर्जाको अनुपात हरू :

कूल कर्जा सापटसँग निष्कृत्य कर्जा	१७.४६
खुद कर्जा सापटसँग निष्कृत्य कर्जा	२.४४

५.२१ जगेडा कोष

क) साधारण जगेडा कोष

वर्षभरी साधारण जगेडा कोषमा भएको गतिविधि यसप्रकार छन् :

सुरुवाति रकम	४३१,८७६,९४६
ऐन बमोजिम रूकमान्तर	३,०५२,७४८
अन्तिम रकम	४३४,९२९,६९४

ख) लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको निर्देशन नं. ८/२०८१ मा भएको व्यवस्था अनुसार वित्तीय संस्थाबाट सुचिकृत नभएका निम्न कम्पनीमा लगानी भएको प्रभु क्यापिटल लिमिटेड र नेपाल चलचित्र विकास कम्पनीमा गरिएको लगानीमा लगानी समायोजन कोष कायम गरिएको छ ।

विवरण	लगानी रकम रु	लगानी समायोजन कोष
प्रभु क्यापिटल लिमिटेड	१,५००,०००.००	१,५००,०००.००
नेपाल चलचित्र विकास कम्पनी	२,४९०.००	२,४९०.००
कुल	१,५०२,४९०.००	१,५०२,४९०.००

ग) कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोष

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. ६/२०८१ अनुसार कर्मचारीहरूको तालिम तथा दक्षता अभिवृद्धिका लागि गत आर्थिक वर्षको कुल तलव भत्ता खर्चको न्युनतम ३% रकम खर्च गर्न पर्ने प्रावधान रहेको छ । वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को लागि कर्मचारी दक्षता अभिवृद्धिमा खर्च गर्नु पर्ने रकम तथा खर्च गरेको रकमको विवरण निम्नानुसार रहेको छ ।

सुरुवाति रकम	४,१८२,६२७
यस वर्ष थप रकम रु	२,१५९,२५४
बाँकी रकम	६,३४१,८८२

चालु आर्थिक वर्षमा बैंकले कर्मचारी तालिममा गरेको खर्च रु. १,१७८,५०४.८७ अघिल्लो आर्थिक वर्षको कुल तलव भत्ताको १.०६% रहेकोले कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोषमा नियमक निकायले तोकेकोभन्दा न्युन खर्च भएको रकम रु. २,१५९,२५४.४७ लाई कर्मचारी दक्षता अभिवृद्धि कोष खडा गरी राखेको छ ।

घ) सामाजिक उत्तरदायित्व कोष

चालु आर्थिक वर्षमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुनै गतिविधि गरेको छैन । यस आ.व को सामाजिक उत्तरदायित्व कोषको रकम निम्नानुसार रहेको छ ।

सुरुवाति रकम	४१८,७२९
जगेडा कोषमा रकमान्तर	-
वर्षभरीको खर्च	-
बाँकी रकम	४१८,७२९

ङ) नियमनकारी कोष

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नम्बर ४ अनुसार वित्तीय संस्थाले नियमनकारी जगेडा कोष निर्माण गरेको छ र उक्त जगेडा कोषमा वर्षभरी भएका गतिविधि निम्नानुसार छन् :

विवरण	प्राप्त हुनु पर्ने व्याज	गैह्र बैकिङ्ग सम्पत्तिमा नोक्सान	स्थगन कर सम्पत्ति	फेयर भ्यालु रिजर्भ	वीमाङ्कीक नोक्सान	कुल
२०७५/७६ अन्तिम मौज्दात	३७,०९६,५६५	८८,५७९,०१९	१००,३१९,२३६	५४,०२२,०१०	४,३७६,३४७	२८४,३९३,१७७
थप	५७,१०२,६७३	-	२८,३७१,६४९	-	-	८५,४७४,३२२
फिर्ता	-	१०,९६७,२७२	-	४,३७६,३४७	५४,०२२,०१०	६९,३६५,६२९
२०७६/७७ अन्तिम मौज्दात	९४,१९९,२३९	७७,६११,७४७	१२८,६९०,८८५	-	-	३००,५०१,८७१
थप	-	-	-	-	-	-
फिर्ता	(१५,१३४,५२३)	(३७,८९७,१५२)	(४७,८१२,९४८)	-	-	(१००,८४४,६२३)
२०७७/७८ अन्तिम मौज्दात	७९,०६४,७१५	३९,७१४,५९५	८०,८७७,९३७	-	-	१९९,६५७,२४७
थप	-	११,३३४,५२४	४७,८२६,९७७	-	-	५९,१६१,५०१
फिर्ता	२०,९४४,४६४	-	-	-	-	२०,९४४,४६४
२०७८/७९ अन्तिम मौज्दात	५८,१२०,२५०	५१,०४९,११९	१२८,७०४,९१४	-	-	२३७,८७४,२८३
थप	७,५२८,६९३	२२१,४५८,४९३	३०,३४६,२६४	-	-	२५९,३३३,४४९
फिर्ता	-	-	-	-	-	-
२०७९/८० अन्तिम मौज्दात	६५,६४८,९४४	२७२,५०७,६१२	१५९,०५१,१७८	-	-	४९७,२०७,७३३
थप	-	-	-	-	-	-
फिर्ता	२१,४५५,८५६	२६,५३३,८२८	१८,४७३,६१७	-	-	६६,४६३,३०१
२०८०/८१ अन्तिम मौज्दात	४४,१९३,०८८	२४५,९७३,७८४	१४०,५७७,५६०	-	-	४३०,७४४,४३२
थप	६,२५६,०७५	-	११२,१९५,५६४	-	-	११८,४५१,६३९
फिर्ता	५,७०७,७४६	२९,२४८,२९४	-	-	-	३४,९५६,०४०
२०८१/८२ अन्तिम मौज्दात	४४,७४१,४१७	२७६,७२५,४९०	२५२,७७३,१२४	-	-	५१४,२४०,०३०

५.२२ कर्मचारी बोनसको लागि व्यवस्था

वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ मा कर्मचारी बोनस बापत कुनै रकम छुट्टाएको छैन ।

५.२३ कर्मचारी आवासको व्यवस्था

सेवाको सर्त अनुसार कर्मचारीहरूलाई आवास कर्जाको व्यवस्था गरिएको छ । कर्मचारीहरूलाई आवासको लागि छुट्टै आवास कोष खडा गरिएको छैन ।

५.२४ अन्तरिम वित्तीय विवरणहरू

नेपाल वित्तीय प्रतिवेदनमान तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं ४ अनुसार समूहको अन्तरिम वित्तीय विवरणहरू तोकिएको समयावधि भित्र वैधानिक तथा कानूनी आवश्यकता अनुसार त्रैमासिक रूपमा प्रकाशित गरिएको छ ।

अपरिष्कृत र परिष्कृत वित्तीय विवरणको तुलना

वित्तीय अवस्थाको विवरण	अपरिष्कृत वित्तीय विवरण अनुसार	लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार	फरक रकममा	प्रतिशत	फरक पर्नुको कारण
सम्पतिहरू					
नगद तथा नगद समान	२,६४२,६८१,५८९	१,०९२,६८१,५८९	१,५५०,०००,०००	५८.६५%	पुनरवर्गीकरण
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात र लिनुपर्ने	३९२,५००,४०८	१,९४२,५००,४०८	(१,५५०,०००,०००)	-३९४.९०%	पुनरवर्गीकरण
बैंक तथा वित्तीय संस्थामा मौज्जात	-	-	-	-	
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	
अन्य व्यापारिक सम्पतिहरू	-	-	-	-	
वित्तीय संस्थालाई कर्जा सापटी	१०७,४४४,४८९	२५६,०२८,२४४	(१४८,५८३,७५५)	-१३८.२९%	पुनरवर्गीकरण
ग्राहकलाई कर्जा सापटी	५,८७६,८७२,३५५	५,७१५,७८१,७००	१६१,०९०,६५५	२.७४%	पुनरवर्गीकरण तथा थप कर्जा नोक्सी व्यवस्थाले
लगानी सुरक्षण पत्र	९७५,२५४,०५५	९७५,२५४,०५५	(९६)	०.००%	
कर सम्पति	११०,०३६,८०८	३,७७८,९०१	१०६,२५७,९०७	९६.५७%	कर धरौटीको पुनरवर्गीकरण तथा चालु आ.व.को आयकर व्यवस्थाले
सहायक कम्पनीमा लगानी	-	-	-	-	
सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-	
सम्पत्तिमा लगानी	४३५,४५४,०६८	४३५,४५४,०६८	(०)	०.००%	
सम्पत्ति तथा उपकरण	१४३,०८५,७८२	१४९,८५१,०६७	(६,७६५,२८५)	-४.७३%	पट्टा सम्पत्ति समायोजन
साख तथा अमूर्त सम्पत्ति	१,९०५,३६०	१,९०५,३६१	(०)	०.००%	
स्थगन कर सम्पत्ति	१३६,९०२,६८९	२११,८५७,२६१	(७४,९५४,५७२)	-५४.७५%	पट्टा सम्पत्तिको पुनरगणना
अन्य सम्पत्तिहरू	३५,१५२,५१४	१०४,१३८,७०१	(६८,९८६,१८७)	-१९६.२५%	कर धरौटीको पुनरवर्गीकरणले
जम्मा सम्पत्तिहरू	१०,८५७,२९१,११६	१०,८८९,२३१,४४९	(३१,९४०,३३३)	-०.२९%	
दायित्वहरू					
बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी	४५,३८४,९७८	४५,३८४,९७८	-	०.००%	
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	-	-	-	-	
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	
ग्राहकबाट निक्षेप	९,४२९,१०६,८६७	९,४२९,१०६,८६७	-	०.००%	

सापटी	-	-	-	-	(९,२९७,६३१)	-६.३५%	पट्टा दायित्व समायोजन
कर दायित्वहरू	-	-	-	-	-	-	
व्यवस्थाहरू	-	-	-	-	-	-	
स्थान कर दायित्व	-	-	-	-	-	-	
अन्य दायित्वहरू	१४६,३८१,९२०	१४६,६७९,५५१	१४६,३८१,९२०	१४६,६७९,५५१	(९,२९७,६३१)	-६.३५%	पट्टा दायित्व समायोजन
जारी गरिएको ऋण पत्र	-	-	-	-	-	-	
सुरक्षण नराखिएको सहायक आवधिक	-	-	-	-	-	-	
जम्मा दायित्वहरू	९,६२०,८७३,७६५	९,६२०,९७१,३९७	९,६२०,९७१,३९७	९,६२०,९७१,३९७	(९,२९७,६३१)	-०.१०%	
इकिट्टी							
सेयर पूँजी	८६७,९९३,८००	८६७,९९३,८००	८६७,९९३,८००	८६७,९९३,८००	-	०.००%	
सेयर प्रिमियम	२२,३९९,२७२	२२,३९९,२७२	२२,३९९,२७२	२२,३९९,२७२	-	०.००%	
संचित मुनाफा	(५७२,३७७,७२४)	(७०२,१९४,६४८)	(५७२,३७७,७२४)	(७०२,१९४,६४८)	१२९,८१६,९२३	-२२.६८%	लेखापरीक्षण समायोजनले
जगेडा कोष	९१८,४०२,००३	९१८,४०२,००३	९१८,४०२,००३	९१८,४०२,००३	(१५२,४५९,६२३)	-१६.६०%	लेखापरीक्षण समायोजनले
कुल इकिट्टी	१,२३६,४१७,३५१	१,२३६,४१७,३५१	१,२३६,४१७,३५१	१,२३६,४१७,३५१	(२२,६४२,७००)	-१.८३%	
कुल दायित्व र इकिट्टी	१०,८५७,२९१,११६	१०,८५७,२९१,११६	१०,८५७,२९१,११६	१०,८५७,२९१,११६	(३१,९४०,३३१)	-०.२९%	
नाफा वा नोक्सानको विवरण							
व्याज आमदानी	८३८,०९७,३३३	८९२,५७९,२५५	८३८,०९७,३३३	८९२,५७९,२५५	(५४,४८१,९२१)	-६.५०%	निष्कृत्य कर्जाका व्याज समायोजन
व्याज खर्च	५८७,२७४,२२५	५९७,४९७,७८५	५८७,२७४,२२५	५९७,४९७,७८५	(१०,२२३,५६०)	-१.७४%	पट्टा दायित्वको व्याज
खुद व्याज आमदानी	२५०,८२३,१०८	२९५,०८१,४७०	२५०,८२३,१०८	२९५,०८१,४७०	(४४,२५८,३६२)	-१७.६५%	
शुल्क तथा कमिसन आमदानी	२९,७२९,५२०	३०,६९१,८८९	२९,७२९,५२०	३०,६९१,८८९	(९६२,३६९)	-३.२४%	पुनरवर्गीकरण
शुल्क तथा कमिसन खर्च	-	१,२७०,२९५	-	१,२७०,२९५	(१,२७०,२९५)	-	पुनरवर्गीकरण
खुद शुल्क र कमिसन आमदानी	२९,७२९,५२०	२९,४२१,५९४	२९,७२९,५२०	२९,४२१,५९४	३०७,९२६	१.०४%	
खुद व्याज, शुल्क र कमिसन आमदानी	२८०,५५२,६२८	३२४,५०३,०६४	२८०,५५२,६२८	३२४,५०३,०६४	(४३,९५०,४३६)	-१५.६७%	
खुद कारोबार आमदानी	-	-	-	-	-	-	
अन्य सञ्चालन आमदानी	३६,१७६,०२७	१४,७६२,५९७	३६,१७६,०२७	१४,७६२,५९७	२१,४१३,४२९	५९.१९%	पुनरवर्गीकरण
कुल सञ्चालन आमदानी	३१९,७२८,६५५	३३९,२६५,६६१	३१९,७२८,६५५	३३९,२६५,६६१	(२२,५३७,००६)	-७.१२%	
ऋण र अन्य नोक्सानको लागि हानी/ (फिती)	१९४,३२४,०४२	२४६,४६१,१६८	१९४,३२४,०४२	२४६,४६१,१६८	(५२,१३७,१२६)	-२६.८३%	लेखापरीक्षणको क्रममा कर्जा नोक्सानी व्यवस्थामा धप



खुद सञ्चालन आम्दानी	१,२२,४०४,४९२	९,२,८०४,४९३	२९,६००,११९	२४.१८%	
सञ्चालन खर्च			-		
कर्मचारी खर्च	१३६,७६२,९३३	१४२,१८३,४०१	(५,४२०,४६७)	-३.९६%	कर्मचारी उपदानमा एकज्युरी मुल्यांकनबाट आएको परिवर्तनको कारण
अन्य सञ्चालन खर्च	९०,४९१,५०९	५६,१९३,७२३	३४,२९७,७८६	३७.९०%	घरभाडा समायोजन
ह्रासकट्टी र परिशोधन	१३,१९७,७३९	३७,२००,५९९	(२४,००२,८६०)	-१८१.८७%	पट्टा सम्पत्तिको ह्रास कट्टी
सञ्चालन नाफा	(११८,०४७,५६९)	(१४२,७७३,२२९)	२४,७२५,६६०	-२०.९५%	
गैर सञ्चालन आम्दानी	४,०९०,४३७	२,९६५,०३७	१,१२५,४००	२७.५१%	पुनरवर्गीकरण
गैर सञ्चालन खर्च	१३,४३७,४१६	१३,४३७,४१६	-	०.००%	
आयकर अघिको नाफा	(१२७,३९४,५४८)	(१५३,२४५,६०८)	२५,८५१,०६०	-२०.२९%	
आयकर खर्च					
यस आव. को कर		५०,३३४,२३९	(५०,३३४,२३९)	-	माथिको प्रभावले कर दायित्वमा आएको परिवर्तन
स्थगित कर		(८२,११६,६००)	८२,११६,६००	-	लेखापरीक्षण समायोजन
यस आव. को नाफा	(१२७,३९४,५४८)	(१२९,४६३,२४७)	(५,९३९,३०१)	४.६६%	

प्रमुख वित्तीय परिसुचकहरू

विवरण	सुचकाङ्क	आ.व.	आ.व.	आ.व.	आ.व.	आ.व.
		२०७६/७७	२०७७/७८	२०७८/७९	२०७९/८०	२०८०/८१
१. खुद नाफा/कुल आमदानी	प्रतिशत	१०.७९	(४२.४४)	(०.२१)	३.८७	(१२.९१)
२. प्रति शेयर आमदानी						
प्रति शेयर आधारभुत आमदानी	रकम	१२.००	(४०.३२)	(०.२७)	४.८८	(१३.९९)
प्रति शेयर डाइलुटेड आमदानी	रकम	१२.००	(४०.३२)	(०.२७)	४.८८	(१३.९९)
३. प्रति शेयर बजार मुल्य	रकम	१,२५०.००	४७३.००	५६०.००	७२०.००	५८३.६३
४. मुल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	१०४.१४	(११.७३)	(२,०६०.१२)	१४७.४९	(४१.७१)
५. शेयर पुँजीमा लाभाशं (बोनस सहित)	प्रतिशत	-	-	-	-	-
६. शेयर पुँजीमा नगद लाभाशं भुक्तानी	प्रतिशत	-	-	-	-	-
७. व्याज आमदानी/ कर्जा तथा सापट	प्रतिशत	११.१८	१०.४३	१४.९९	१३.४५	१२.८६
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	५६.९८	५३.९१	५७.७८	६२.६१	६०.३६
९. कुल निक्षेप तथा सापटीमा व्याज खर्च	प्रतिशत	१.६२	७.१२	८.९३	७.५२	६.३१
१०. सटही घटबढ आमदानी/ कुल आमदानी	प्रतिशत	-	-	-	-	-
११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	१२.७७	-	-	६.३५	-
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	१.६२	(५.१७)	(०.०४)	०.५५	(१.७५)
१३. खुद नाफा/कुल सम्पत्ति	प्रतिशत	१.०३	(३.५६)	(०.०२)	०.३८	(१.१२)
१४. कुल कर्जा/निक्षेप	प्रतिशत	७०.४१	८३.०२	८०.२५	७९.२४	७३.२८
१५. कुल सञ्चालन खर्च/ कुल सम्पत्ति	प्रतिशत	२.२९	२.४४	२.४८	२.२९	२.१६
१६. पुँजीकोषको पर्याप्तता						
क) प्राथमिक पुँजी	प्रतिशत	१६.२८	११.१३	९.१३	१०.१३	८.४१
ख) पुरक पुँजीमा	प्रतिशत	०.९९	०.९८	१.२५	१.४१	२.०४
ग) कुल पुँजीकोष	प्रतिशत	१७.२७	१२.११	१०.३९	११.५४	१०.४५
१७. तरलता	प्रतिशत	३१.२६	३२.९५	३१.५९	३१.४७	३८.८७
१८. निष्कृत्य कर्जा/ कुल कर्जा	प्रतिशत	१०.९१	१३.९१	१९.२५	१२.७३	१७.४६
१९. आधार दर	प्रतिशत	९.४०	११.९३	१२.१३	१०.२९	८.२६
२०. व्याज दर अन्तर	प्रतिशत	४.५१	४.८६	४.५७	४.५५	४.५६
२१. बुक नेटवर्थ	रकम	१,६५६,४१८,७०४	१,२६२,७२१,७६५	१,३०६,६६३,४१३	१,३५०,६३५,८४३	१,२५२,२९९,४४०
२२. कुल शेयर	संख्या	८,६७९,९३८.००	८,६७९,९३८.००	८,६७९,९३८.००	८,६७९,९३८.००	८,६७९,९३८.००
२३. कुल कर्मचारी	संख्या	२१०.००	२०९.००	२०८.००	१९८.००	१८७.००
२४. अन्य						
प्रति कर्मचारी व्यापार(रु लाखमा)		२६९.९९	३९०.२७	३९७.४२	८७९.०१	४७८.५१
कर्मचारी खर्च/कुल आमदानी		१३.६८	१५.७१	१२.४०	१४.७२	१५.११



नेपाल राष्ट्र बैंक
वित्तीय संस्था सुपरिवेक्षण विभाग

पत्रसंख्या: वि.सं.सु.वि./गैरस्थलगत/गोर्खाज/०८२/८३
च.नं.: १००

क्र.सं.: २२
दि.मिति: २०८२/०९/०६
हस्ताक्षर: [Signature]



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ९७७ ०१-५५१९६२३
Site: www.nrb.org.np
Email: nrbfed@nrb.org.np
पोस्ट बक्स: ७३

मिति: २०८२/०९/०७

श्री गोर्खाज फाइनेन्स लिमिटेड,
डिल्लीबजार, काठमाण्डौ।

विषय: वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाभाग,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा अन्य प्रतिवेदनहरूका आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा देहाय बमोजिमका निर्देशनहरू शेरघर्नीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्ने गरी संस्थाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण साधारण सभा प्रयोजनका लागि प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु।

१. कर्जा प्रवाह पश्चात अनिवार्य रूपमा कर्जा सदुपयोगिताको सुनिश्चितता गर्नुहुन।
२. गैर बैंकिङ सम्पत्ति बिक्री तथा खराब कर्जा असुल उपर गर्नेतर्फ सजग रहनुहुन।
३. निष्कृष्य कर्जा अनुपातलाई क्रमिक रूपमा घटाउने सम्बन्धमा समयबद्ध कार्ययोजना बनाई कार्य गर्नहुन।
४. आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा यस बैंकबाट औल्याइएका कैफियतहरू पुनः नदोहोरिने व्यवस्था गर्नुहुन।
५. नेपाल राष्ट्र बैंकबाट जारी भएको NFRS 9 Expected Credit Loss Related Guidelines, 2024 मा रहेको व्यवस्थाको पूर्णरूपमा पालना हुने गरी ECL Model लाई थप सुधार गर्नुहुन।

भवदीय,

[Signature]

राकेश प्रजापति

उप-निर्देशक

बोधार्थ:

१. श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई-५।
३. श्री IBS (Individual Bank Supervisor) Officer

आर्थिक वर्ष ८१/८२ को वित्तीय विवरण प्रकाशनको सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनहरू उपर वित्तीय संस्थाको प्रतिक्रिया ।

निर्देशन नं. १ सम्बन्धमा: निर्देशन बमोजिम गरिनेछ ।

निर्देशन नं. २ सम्बन्धमा: निर्देशन बमोजिम गरिनेछ ।

निर्देशन नं. ३ सम्बन्धमा: निर्देशन बमोजिम गरिनेछ ।

निर्देशन नं. ४ सम्बन्धमा: निर्देशन बमोजिम गरिनेछ ।

निर्देशन नं. ५ सम्बन्धमा: निर्देशन बमोजिम गरिनेछ ।

शाखा कार्यालय सम्बन्धी विवरण

क्र.सं.	शाखा कार्यालय	ठेगाना	शाखा प्रबन्धक	सम्पर्क नं.
१	डिल्लीबजार शाखा	डिल्लीबजार, काठमाडौं	धिरज गुरुङ्ग	९८४५०५०२३०
२	बौद्ध शाखा	बौद्ध, काठमाडौं	प्रशन्न गड्तौला	९८५११२२९८७
३	दमक शाखा	दमक, भापा	रजिन राई	९८४२६५०५१०
४	धरान शाखा	धरान, सुनसरी	जीवन कुमार राई	९८४२१६८२६०
५	न्युरोड शाखा	न्युरोड, काठमाडौं	नरेस लाल जोशी	९८५१२०७५३६
६	इटहरी शाखा	इटहरी, सुनसरी	रमेश राई	९८५२०५७५४८
७	बिर्तामोड शाखा	बिर्तामोड, भापा	नोमिता थापा	९८४४६११८५६
८	सातदोबाटो शाखा	सातदोबाटो, ललितपुर	सुनिता राई	९८४२०५७९६३
९	नारायणगढ शाखा	नारायणगढ, चितवन	प्रकाश पन्त	९८५०१११९५५
१०	भक्तपुर शाखा	सूर्यविनायक, भक्तपुर	शोभा बजाचार्य	९८४३०५५९३३
११	बनेपा शाखा	बनेपा, काभ्रे	दिपेन्द्र लम्साल	९८४५७२१९०५
१२	रवि शाखा	रवि, पाँचथर	नगेन्द्र लावती	९८०७९४५५९८
१३	चौमाला शाखा	चौमाला, कैलाली	गोपाल पनेरु	९८४८६२४०६२
१४	बिजौरी शाखा	बिजौरी, दाङ	अजय चौधरी	९८६८६३५८१८
१५	लखनचोक शाखा	लखनचोक, रूपन्देही	राम प्रसाद लोहागुन	९८५७०४१८७९
१६	भेडेटार शाखा	भेडेटार, धनकुटा	सुमन सुब्बा	९८४२०३५२९४
१७	छप्रादी शाखा	छप्रादी, सिराहा	आशा राम साह	९८१३३०७२२४
१८	पोखरा शाखा	पोखरा, कास्की	संगीता पौडेल	९८५६०८३२५०
१९	भोजपुर शाखा	भोजपुर	सुरज राई	९८१३८१२३०७
२०	सुर्खेत शाखा	विरेन्द्रनगर, सुर्खेत	रोहित चन्द	९८६०६५१२४२
२१	नेपालगञ्ज शाखा	नेपालगञ्ज, बाँके	तप बहादुर खड्का	९८४९१२३१५९
२२	विरगञ्ज शाखा	विरगञ्ज, पर्सा	शान्ति सिंह	९८६००८१५३७
२३	गोग्गु शाखा	गोग्गु, काठमाडौं	निरोज महर्जन	९८०१०१८६२०
२४	बेल्तार शाखा	बेल्तार, उदयपुर	फिरोज सेने	९८१२३१९२३५
२५	हेटौडा शाखा	हेटौडा, मकवानपुर	राजन शिल्पकार	९८४५१०४७३४
२६	बरहथवा शाखा	बरहथवा सर्लाही	दिलिप कुमार मण्डल	९८४४१०७६१२
२७	कोटेश्वर एक्स्टेन्सन कारुण्टर	कोटेश्वर, काठमाडौं	प्रशान्ता सुब्बा	९८४९७१५३२८



व्यवस्थापन समूह



ज्ञानेन्द्र इबाहाड
प्रमुख कार्यकारी अधिकृत



दिपेन मान सिंह प्रधान
सहायक महा-प्रबन्धक

विभागिय प्रमुख



सुजन जोशी
सूचना प्रविधि विभाग



यान सिंह राई
लेखा तथा वित्त विभाग



शम्भु राई
मानव संशाधन विभाग



विजय राई
सामान्य प्रशासन विभाग



कविराज खत्री
जोखिम विभाग



निलम राई
व्यवसाय विकास विभाग



भरत थापा क्षेत्री
कर्जा असुली विभाग



रौशन कुमार सिंह
कानून विभाग



प्रमिला चौलागाई
कर्जा निगरानी विभाग



सुनिना मालाकार
ट्रेजरी विभाग



सहाना तुलाधर
अनुपालना विभाग



शान्ति शिङ
केन्द्रिय सञ्चालन विभाग




सुबास राई
डि.पी. सेवा विभाग



सिदार्थ खवास
आन्तरिक लेखा परिक्षण विभाग

Branch Network



 **GUFL Branch**



**GURKHAS
FINANCE LTD.**
C Class Financial Institution Licensed by NRB

Head Office

Charkhal Road, Dillibazar, Kathmandu
 info@gurkhasfinance.com.np
 www.gurkhasfinance.com.np

CALL : 01 4537401